

प्रधान सम्पादक
संघनायक भिक्षु अश्वघोष महास्थविर
४२५९९१० (संघराम विहार, ढल्को)

प्रकाशक र विशेष सल्लाहकार

भिक्षुणी धर्मवती

फोन: ४२५९४६६

सम्पादक

भिक्षुणी वीर्यवती

फोन: ४२५९४६६

सम्पादन सहयोगी

भिक्षुणी शुभवती

व्यवस्थापकहरू

चिनीकाजी महर्जन

फोन: ९८४९२५२६६२

ज्ञानेन्द्र महर्जन

फोन: ४२७५३७७, ९८४९३६६५१४

धुवरत्न स्थापित

फोन: ९८४९२६३५५

सह-व्यवस्थापक

इन्द्रमान महर्जन

फोन: ९८४९४३४५७२

कार्यालय

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार

श्रीघ: नघःटोल

पोष्ट बक्स नं. ४९९२, काठमाडौं

फोन: ४२५९४६६

बुद्ध सम्बत् २५६२

नेपाल सम्बत् ११३९

इस्वी सम्बत् २०१९

विक्रम सम्बत् २०७६

विशेष सदस्य रु. २०००/-

वा सो भन्दा बढी

वार्षिक रु. १००/-

यस अङ्को रु. १०/-



धर्मकीर्ति (बौद्ध मासिक)

THE DHARMAKIRTI A Buddhist Monthly

2563 BAISAKH FULL MOON DAY

18th MAY 2019

वर्ष- ३७ अङ्क- १ वैशाख पुन्हि वैशाख २०७६



कोही संसारमा जन्म लिन्छन्, पापीहरू न कर्मा
जन्मिन्छन्, पुण्यवान् व्यक्तिहरू स्वर्गमा जन्मन्छन्,
चित्तमल न भएका व्यक्तिहरू परिनिर्वाण हुन्छन् ।

आकाश, समुद्र र पर्वतको प्वाल आदि जुनसुकै
ठाउँहरूमा लुक्न गएपनि पापकर्मको फलबाट बच्न
सकिने प्रदेश यस लोकमा कहीं पनि छैन ।

आकाश, समुद्र र पर्वतका प्वाल आदि जुनसुकै
ठाउँमा लुक्न गएपनि मरणबाट बच्न सकिने प्रदेश
यस लोकमा कहीं पनि छैन ।

कुश समात्दा राम्ररी न समात्नेलाई हातमा घाउ
हुनेछ । श्रमण धर्म (सन्यास) राम्ररी पालन गरेन
भने नरक जानुपछ ।

२५६३ औं बैशाख पूर्णिमाको

शुभ उपलक्ष्यमा समस्त प्राणीहरूमा सुख, शान्ति तथा कल्याण होस् भनी कामना गर्दछौं ।



कविर कुमार वज्राचार्यद्वारा अनुवादित पुस्तक


धर्मपद अट्ठकथा भाग-१ र २

(मूल पालि एवं नेपाली रूपान्तर)

प्रकाशन भइसकेको छ ।

धर्मपद अट्ठकथा

(मूल पालि एवं नेपाली रूपान्तर)
पहिलो भाग



१४३. अनेकाजातिसंसारं सर्वातिस्सं अनिबिसं ।
गहकारं गवेसन्तो, दुख्या जाति पुनपुनं ॥

अर्थ - “संकेत फेरि जन्म लिपेपुर दुख भाइको ले गदा
सैँले यो शारीरस्ती घर बनाइनेहाई खोज्दा-दोज्दै
यो संसारमा बारबाटा जन्म लिइसके ।”

मूल्य रु. ८५०/-

अनुवादक
कविरकुमार वज्राचार्य

१४४. गहकारं दितोषि, पुन नैह न काहासि ।
सब्बा ते फासुका भग्ना, गहकारं विसङ्खरत ॥


विसङ्खरत दिते, तप्त्वान खेयमज्जगा ॥”ति॥

अर्थ - “हे घर बनाउने मार ! अब मैले तिमीलाई
देखि सक्ने । फेरि तिमीले घर बनाउन सक्ने
हैनौ, तिम्मा घर बनाउन ज्ञात्वा तरै नष्ट-भ्रष्ट
गरिरके । घरको शिखर सबै बिनाश भइसक्या,
तृणा क्षय भइसक्यो ॥”

धर्मपद अट्ठकथा

(मूल पालि एवं नेपाली रूपान्तर)

दोधो भाग



१४३. अनेकाजातिसंसारं सर्वातिस्सं अनिबिसं । १४४. गहकारक दितोषि, पुन नैह न काहासि ।
गहकारं गवेसन्तो, दुख्या जाति पुनपुनं ॥ सब्बा ते फासुका भग्ना, गहकारं विसङ्खरत ॥

विसङ्खरत दिते, तप्त्वान खेयमज्जगा ॥”ति॥

१४५. “फेरि फेरि जन्म लिपेन्ने दुःख भएकोले गर्न भैले यो शरीर रुपी घर बनाउनेलाई
खोज्दा-दोज्दै यो संसारमा बारबाटा जन्म लिइसके ।”

१४६. “हे घर बनाउने मार ! अब मैले तिमीलाई देखी सक्ने । फेरि तिमीले घर बनाउन
सक्नैन तिमीले घर बनाउन ज्ञात्वा तरै नष्ट-भ्रष्ट गरी सक्ने । घरको शिखर सबै बिनाश
भइसक्यो, तृणा क्षय भइसक्यो ॥”

मूल्य रु. ७००/-

अनुवादक
कविर कुमार वज्राचार्य

पुस्तकको लागि सम्पर्क स्थान र नम्बरहरू :

- | | |
|---|-------------------------------|
| १) रत्न पुस्तक भण्डार, माईतिघर | - ४२४०८५० |
| २) शाक्य स्टेशनरी, तेखाचो, भक्तपुर | - ६६१०३०२ |
| ३) धार्मिक पुस्तक बिक्री कक्ष, भोटाहिटी | - ४२३९२४२ |
| ४) कविर कुमार वज्राचार्य, खुसिलुँ | - ९८४९३१३०४५ |
| ५) जयपुर स्टेशनरी, नगदेश | - ६६३०२१९, ९८४९२५७५६५ |
| ६) भिक्षु बोधिज्ञान, विश्वशान्ति विहार | - ९८५११६७५२५, ४६२२९८, ४६२२२५० |

▪ सर्वपादकीय ▪

बैशाख पूर्णिमाको महत्त्व

साधारणतया वर्षमा १२ वटा पूर्णिमाहरू हुन्छन् । ती मध्ये जेठो पूर्णिमा नै बैशाख पूर्णिमाको रूपमा लिने गरेको छ । बैशाख पूर्णिमालाई शाक्यमुनी बुद्धको जीवनी अनुसार पाँच संयोग जुरेको दिनको रूपमा लिन सकिन्छ । ती पाँच संयोगहरू यसरी रहेका छन् ।

१) सुमेध ऋषि बोधिसत्त्वलाई दीपंकर बुद्धले भविष्यमा शाक्यमुनि गौतम बुद्धहुने भविष्य वाणी गर्नुभएको दिन पनि बैशाख पूर्णिमाको दिन नै भएको कुरा बुद्ध वंशमा उल्लेख गरिएको पाइन्छ ।

२) आजभन्दा २६४३ वर्ष अगाडि बैशाख पूर्णिमाको दिनमा नै कपिलवस्तुका महारानी महामायादेवीको कोखबाट हाल नेपालको लुम्बिनी बनमा शाक्य मुनि बुद्ध हुने नवजात शिशु जन्मनु भएको थियो । उही शिशुलाई पछि शिद्धार्थ कुमार भनी नामाकरण गरियो । उहाँको बुवा महाराज शुद्धोदन कपिलवस्तुका राजा थिए ।

३) सिद्धार्थ कुमारले २९ वर्षको उमेरमा राजदरवार त्याग गरी ज्ञानको खोजीमा लाग्नुभयो । ६ वर्षसम्म कठोर तपस्या गरी ३५ वर्षको उमेरमा बुद्धगया (हालभारत) मा बुद्धत्व प्राप्त गरी शाक्यमुनि बुद्ध हुनुभयो ।

४) बुद्ध हुनुभएपछि उहाँले शुद्धोदन महाराजको निमन्त्रणा स्वीकार गर्नुभई उहाँको राजधानी कपिलवस्तुमा प्रथम पटक पुग्नु भएको दिन पनि बैशाख पूर्णिमाको दिन नै थियो ।

५) बुद्ध हुनुभएपछि उहाँले प्राप्त गर्नुभएको अमूल्य ज्ञान ४५ वर्षसम्म प्रचार गर्नु भई ८० वर्षको बयोबुद्ध उमेरमा कुशीनगर (हाल भारत) मा पुगी दुईवटा साल वृक्षको बीचमा लेट्नुभई महापरिनिर्वाण हुनुभएको दिन पनि बैशाख पूर्णिमाको दिन नै थियो ।

यी पाँच संयोगहरू मध्ये बुद्धगयामा बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनुभएको बैशाख पूर्णिमाको दिनलाई बढि महत्त्व दिइएको पाइन्छ । किनभने सम्यक सम्बुद्ध हुन सक्नु भनेको नै मारलाई हराई विजय प्राप्त गर्नुभएको विजय दिन हो । यस विजयको कारणले नै जन्म र मरणको चक्रलाई तोड्न सफल हुनुभयो । त्यसैले यही जन्म उहाँको अन्तिम जन्म र अन्तिम देहत्याग पनि हुनपुग्यो । त्यसैले शाक्यमुनि बुद्धले यस विजयलाई हर्ष उद्गारको रूपमा यसरी व्यक्त गर्नुभएको छ ।

“अनेक जन्म वित्यो यो घर (चित्त सहितको शरीर)

निर्माण गर्ने तत्त्वलाई खोजदा खोजदै । मेरो हरेक जन्म दुःखमय भएर वित्यो । हे घर निर्माण गर्ने बुद्धि हो । अब मैले तिमीलाई पत्ता लगाइसक्ने । अब फेरि तिमीले यो घर बनाउन सक्ने छैनौ । किनभने यस घर निर्माण गर्नको लागि प्रयोग गरिने तिम्मा सरसामानहरू सबै भाँचिसक्ने घरको धूरी पनि खसालिसक्ने (भत्काइसक्ने) । अब मेरो यो चित्त संस्कार रहित (जन्म लिन लगाउने तत्त्व रहित) भई तृष्णा विनाश भइसक्यो ।”

माथि उल्लेखित बुद्ध वचनले भनिरहेको छ, उहाँले यस संसारको आवागमन क्रमलाई नष्ट पारिसक्नु भयो । उहाँ साँचो अर्थमा विजयी बन्नुभयो । भगवान् बुद्धले प्राप्त गर्नुभएको यस जन्मपरण चक्रबाट अलगा हुने क्षमता उहाँको लागि मात्र सीमित नभई यस शिक्षा अभ्यास गर्नसक्ने सबै व्यक्तिको लागि मुक्ति साधन बनेको छ । यो शिक्षा उहाँले ४५ वर्षसम्म अर्थात् बुद्ध हुनुभएपछि आफ्नो जीवनको अन्तिम घडिसम्म पनि सिकाइरहनु भयो । यसरी २५०० वर्ष अगाडि देखि जन्मानसले सिक्न पाएको यस अमूल्य शिक्षा बीचमा केही समयको लागि लुप्त भएपनि आजसम्म पनि यो शिक्षा हामीले सिक्न पाइरहेका छौं । यो हामो अहोभाग्य हो ।

अन्त्यमा बैशाख पूर्णिमा महोत्सव हामीले वर्षे पिच्छे खूब धुमधामका साथ मनाउने गछौं । मनाउनु पनि पर्छ । तर कसरी मनाउने त ? हामीले भगवान् बुद्धको महिमा, योगदान आदिलाई कदर गर्दै भक्तिभाव मात्र चढाउदैमा बुद्ध शिक्षा प्राप्त हुने हो र ? बुद्धले कुन क्षेत्रमा विजय प्राप्त गर्नुभयो, के कस्तो आचरण गरी उहाँले आफ्नो जीवन धन्य पार्नुभयो, यस विषयमा पनि हामीले ध्यान पुऱ्याउनु पर्ने देखिन्छ । उहाँले प्रकृतिको नियमलाई अनुसन्धान गरी पत्ता लगाउनु भएको चतुआर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग जस्ता प्राकृतिक ज्ञानलाई अध्ययन गरी सो अनुसार आफ्नो जीवनमा अभ्यास गर्न सकेमा मात्र हामीले भगवान् बुद्धको आदर्शलाई पछ्याउन सकिने हुन्छ । जब यस शिक्षालाई गम्भीरता पूर्वक पालन गरिन्छ, तब मात्र हामीले पनि आफूलाई विजयी बनाउन सक्नेछौं । आफूलाई दुःखबाट मुक्त पार्ने जिम्मा हामी आफैमा निर्भर रहेको हुन्छ । भगवान् बुद्धले त बाटो देखाएर जानु भएको छ । उक्त बाटोमा लाग्ने जिम्मा हामै हो । हामी सबैले आ-आफ्नो जिम्मा निभाउन सकै र सार्थक फल प्राप्त गरी २५६३ औं बैशाख पूर्णिमा महोत्सव मनाउन सकै ।



honda company



लोक-भान्ति-२

◀ सत्य नारायण गोयन्का

यस कल्याणकारी आर्यमार्ग अनेक मानिसहरूसम्म पुन्याउनको लागि अब यी साठी जना व्यक्तिहरूलाई अलग-अलग ठाउँमा गएर अधिक भन्दा अधिक मानिसहरूको हित-सुखको लागि यही मार्ग सिकाउन पठाउनु भयो । यस मार्गबाट सबैलाई लाभ प्राप्त हुनु त स्वाभाविक नै थियो । जब स्व-अनुभव द्वारा धर्मको स्वयं लाभ हुन्छ तब साधकको मनमा यो करूणा भाव जारनु स्वाभाविक नै हो कि अन्य अनेक व्यक्तिहरूले पनि यसबाट लाभ पाउन् “एहिपस्सिको” आऊ, यस मार्गमा अधि बढेर हेर्नु । यसै आच्चानको कारण अनेक व्यक्तिहरूले विपश्यनाको अभ्यास गरे र यसबाट लाभान्वित भए । त्यसैले भगवानको शिक्षा उहाँको जीवन कालमा नै फैलियो । उहाँले परमात्मा र आत्मा सम्बन्धी भ्रम-भ्रान्तिलाई स्पष्ट पारिदिनु भयो ।

उहाँ द्वारा प्रशिक्षित विपश्यनाको अभ्यास द्वारा शरीर र चित्तसंग सम्बन्धित सम्वेदनाको अनुभव हुन थाल्छ, यसलाई हेदै साधक बुझन थाल्छ, कि यी अनित्य हुन, दुःख हुन, अनात्म हुन । अनित्य हो भन्ने सत्य त सजिलै अनुभव गर्न सक्छन् । त्यस्तै सम्वेदनलाई हेदै केही अंश भएपनि दुःखको अनुभव पनि हुन थाल्छ । तर अनात्माको विषयलाई लिएर केही व्यक्तिहरूमा भ्रम त अवश्य भएको होला । किनकि करिपय मानिसहरू आफू भित्र कुनै नित्य, शाश्वत, ध्रुव आत्मा छ भन्ने कुरा स्वीकार गर्दछन् ।

यही समस्या मलाई पनि भएको थियो । म पनि कटूर सनातनी घरमा जन्मेको हुँ, त्यही वातावरणमा हुक्के बढें त्यसैले त्यसको प्रभाव पनि गहिरो नै थियो । बुद्धको शिक्षा विपश्यनाको अभ्यास गर्नको लागि मेरो मनमा जुन हिच्छिच्छाहट थियो त्यसको एउटा कारण त यस विद्याले आत्मा र परमात्माको अस्तित्वलाई स्वीकार गर्दैनथयो । तर म पहिलो शिविरमा बस्दा नै यी मान्यताहरूबाट मुक्त भएँ यो शिविरमा त म अन्तरमनको विकारहरूलाई हटाएर त्यसलाई निर्मल बनाउने काम गरिराख्छु भन्ने यसमा कस्को, के विरोध हुन सक्छ र ? म पनि यस कामको विरोध किन गरूँ ? त्यस समय मलाई यस्तो लाग्यो कि यदि कोही विश्व-विधाता ईश्वर छ भन्ने मैले आफ्नो चित्त

निर्मल गरिरहेको देखेर उहाँ निकै प्रसन्न हुनेछन्, भला यसको विरोध किन गर्नुहुन्छ ? यस्तै प्रकार यदि साँच्चै कोही आत्मा छ भन्ने पनि चित्त निर्मल गरियो भन्ने त आत्माको पनि कल्याण नै हुने भयो, उहाँ किन रिसाउनु हुन्छ ? यदि साँच्चै नै आत्मा र परमात्मा भन्ने छैन भन्ने पनि ती छूँ भन्ने मिथ्या मान्यतालाई म किन विद्वामा मेरो टाउको दुखाऊँ ?

यो मेरो अनुभवको आरम्भका अवस्था थिए । तर जब एक पछि, अर्को शिविरहरू लिदै गएँ, शरीर र चित्तको सम्बन्धलाई गहिराईसम्म अनुभवहरू गर्दै गएँ । तब यस सत्यतालाई बुझ्दै गएँ, यस प्रकृतिको नियमलाई, कानूनलाई बुझ्दै गएँ । जस्तो बीऊ रोपियो त्यस्को फल पनि त्यस्तै आउँछ भन्ने स्पष्ट हुन थाल्यो । यस नियमलाई कुनै पनि शक्तिले रौं पनि हल्लाउन सक्दैन । न कुनै देवीले, न कुनै देवताले, न कोही ईश्वरले, न ब्रह्माले, न कोही गुरु-महाराजले नै यस नियमलाई तोड्न सक्छन् । यदि बीऊ निमको रोपेको छ भन्ने प्रकृतिको नियम अनुसार त्यसबाट निमको बोट नै उम्रिन्छ । यदि आँपको बीऊ रोपेको छ भन्ने त्यसबाट आँपको बोट नै उम्रिन्छ । यस्तो अन्य कुनै वाहिरी शक्ति कदापी हुन सक्दैन कि निमको बीऊ रोपेर आँपको फल दिउन् वा आँपको बीऊ रोपेर निमको बोट उम्र्न्छ । जस्तो बीऊ रोपियो त्यस्तै फल अवश्य आउँछ । ठीक त्यस्तै प्रकारले जस्तो कर्मको बीऊ रोपियो त्यस्तै कर्मको फल आउँछ । यस नियमलाई कसैले बदल्न सक्दैन । यदि कुनै दुष्कर्मको दुष्कल आएको भए हजार प्रार्थना पूजा-पाठ, कर्मकाण्ड गरे तापनि त्यसबाट छुट्कारा पाउन सक्दैन । विपश्यनाको साधना द्वारा शरीरको र चित्तको सत्यतालाई समतापूर्वक हेदै-हेदै कुनै दुष्कर्मको बीऊलाई उन्मूलन गर्न सकिन्छ, यो कल्पना गरिएको होइन, यो स्व-अनुभव द्वारा जानिने हो । त्यस्तै कुनै सत्कर्मको सत्फल आएको छ भन्ने त्यसमा पनि कुनै वाहिरी शक्तिले अवरोध गर्न सक्दैन । प्रकृतिको यो नियमको यो सत्यलाई राम्ररी बुझियो भन्ने विपश्यनाको वैज्ञानिक पक्षलाई पनि राम्ररी बुझिने छ । भिन्न-भिन्न दार्शनिक मान्यताका जंजाल बाट स्वतः छुट्कारा पाउनेछ । आत्मा र परमात्मा

सम्बन्धी सारा भ्रम-भ्रान्ति पनि स्वतः हट्टै जाने छन् ।

विपश्यना गर्ने साधक-साधिकाहरूको मनमा रहेको मिथ्या काल्पनिक मान्यताहरू र त्यसको आधारमा चलिरहेको मिथ्या विश्वासहरू विस्तारै-विस्तारै हट्टै जान्छ । आज भैं भगवानको समयमा पनि यस्तो मिथ्या मान्यताहरू समाजमा व्याप्त थिए, विपश्यनाको अभ्यास पछि प्रकृतिको नियमलाई स्वीकार गर्न थाले । तर पनि केही अज्ञानी तथा विरोधी सम्प्रदायका मानिसहरूले बुद्धको विरोध गरिरहे । यहाँ केही उदाहरण हेरौं –

परिब्राजक मागणिडय –

त्यससमयका बुद्ध-विरोधी मान्यताका एक प्रसिद्ध नेता परिब्राजक मागणिडय थिए । एकसमय उनले भगवान बुद्ध उठेर गएको आसनको प्रकृतिलाई हेरेर भगवानलाई नराम्री गाली दिएका थिए । तर पछि भगवानसंग धर्म सिकेर अरहन्त भए ।

मागणिडया –

ब्राह्मण मागणिडयका पुत्री मागणिडया परम् सुन्दरी थिइन् । ब्राह्मण मागणिडयले बुद्धको सुन्दर रूप देखेर आफ्नो छोरीको विवाह गरिरिने सोचे । तर उनको प्रस्ताव भगवानले अस्वीकार गरेको कारण सुन्दरी छोरीलाई अधिक चोट लाग्यो । पछि उनको विवाह कोशाम्बी देशको राजा उद्यनसंग भयो । एक समय भगवान त्यस नगरमा विहार गरिरहनु भएको थियो, यस कुराको जानकारी पाए पछि केही गुण्डाहरूलाई पठाएर भगवानलाई गाली गर्न लगाए कि- तँ चोर हौ, मूर्ख हौ, गधा हौ, ऊँट हौ ... ।

अक्कोस भारद्वाज –

त्यसबेला समाजका अधिक मानिसहरू भगवानको अनुयायी हुन थालेका थिए, अक्कोस भारद्वाजलाई यो कुरा सहय्य थिएन । त्यसैले रिसाउदै भगवानलाई गाली दिई आए । तर भगवानको शान्ति स्वरूप देखेर उहाँ प्रति आकर्षित भए र उहाँको विपश्यना विद्या सिकेर क्रोध मुक्त भए ।

वेरञ्ज ब्राह्मण –

यिनले पनि भगवानलाई अनेक लाञ्छनाहरू लगाए श्रमण गौतम रूखो छ, निर्भोगी छ, घृणित छ, लोकधर्म नाश गर्ने खालको छ, देवलोकमा उत्पन्न नुहुने खालको छ, आदि ... ।

भिक्षुहरूलाई गाली –

त्यस्तै भगवानलाई गरेको सन्मान-सत्कारलाई सहन गर्ने गाहो भएको कारण केही व्यक्तिहरूले भिक्षुहरूलाई पनि गाली दिने गरेको पाईन्छ ।

कतिपय व्यक्तिहरूले भगवानलाई मिथ्या आरोप लगाएर बदनाम गर्ने प्रयास पनि गरेका छन् । जस्तो –

चिञ्चा माणविका –

एकजना सुन्दरी युवती गर्भवती भएको भैं नाटक गरेर भगवानको धर्मसभामा गएर भगवालाई गाली दिन थालिन कि, “ए ! टक्कु मान्छे, यो जन्मिन लागेको बच्चाको लागि तिमीसंग केही छैन भने भईहाल्यो, यी आफ्नो परम अनुयायीहरूलाई भनेर त केही गर्न लगाउनु, उनीहरूले केही प्रवन्ध गरिदेला ।” भगवान यस मिथ्या लाञ्छनाद्वारा अलिकति पनि डगमगाएन । यस्तो देखेर उनी आफै हड्बढाए र पेटमा बाँधिएको डोरी खुकुलो भयो र काठ भरेर आफै खुट्टामा खस्यो ।

सुन्दरी परिब्राजिका –

विरोधीहरूले एउटी सुन्दरी परिब्राजिकालाई मारेर उनको लाशलाई जेतवन विहारमा गाडिदै । साथमा जेतवनका भिक्षुहरूले कुनै अनैतिक क्रिया-कर्म पछि परिब्राजिकालाई मारेर गाडे भन्ने कुरा पनि फैलाए । तर यस्तो मिथ्या आरोप पनि सफल भएन, केही समय पछि सत्य स्पष्ट थाहा भयो ।

यसप्रकार विभिन्न वाधाहरू भए तापनि भगवानको शिक्षा अधिक भन्दा अधिक मानिसहरूले स्वीकार गर्दै गए । किनकी यो शिक्षा स्व-अनुभवमा आधारित छ र अन्य विश्वासबाट टाढा । यो शिक्षाले फल पनि तुरन्त नै पाउनेछ ।

शील, समाधि, प्रज्ञा – यी तीन वटै सार्वजनीक धर्म हुन, सबैको धर्म हुन् । यसले कसैलाई पनि सम्प्रदायमा बाँधिदैन । जब-जब मानिसहरूले यी कुरालाई बुझ्न थाले तब आर्य अष्टाङ्गिक मार्गमा अघि बढ्दै विपश्यनाको अभ्यास गरेर अधिक मानिसहरूले सदाचारी भएर लाभ प्राप्त गरिरहे ।

यही सत्यलाई आज पनि देखन पाईन्छ कि सबै सम्प्रदायका मानिसहरू लाखौं संख्यामा विपश्यनालाई स्वीकार गर्दै अघि बढे । चाहे आत्मालाई मानुन् अथवा परमात्मालाई मानुन् जस्ते विपश्यनाको अभ्यास गर्दछ,

उनको मनको फोहोर सफा हुँदै मनको राम्रो स्वभाव सबल भईहेको हुन्छ । यसैमा सबैको कल्याण छ । शील, समाधि र प्रज्ञाको अभ्यासमा कल्याण नै कल्याण समाएको छ ।

**कल्याण मित्र
सत्यनारायण गोयन्का**

(साभार: 'विपश्यना' पत्रिका

बुद्ध वर्ष २५६२, २०७५ फागुन, वर्ष ३५, अड्ड ११)

| धर्मकीर्ति विहारमा बुद्धपूजा र धर्मदेशना | | | |
|---|--|--------------------------------------|--|
| सं. क्र. | २०७५/७६ | बुद्धपूजा गर्नुहुने गुरुमांहरू | धर्मदेशना गर्नुहुने गुरुमांहरू |
| १ | २०७५ चैत्र ३० गते, शनिवार अष्टमी | श्रद्धाचारी | श्रद्धाचारी गुरुमां |
| २ | २०७६ वैशाख १ गते, आइतवार संक्रान्ति | चमेली | चमेली गुरुमां |
| ३ | २०७६ वैशाख ६ गते शुक्रवार ल्हुतिपुन्हि | अमता | धृमवती गुरुमां |
| ४ | २०७६ वैशाख १४ गते, शनिवार अष्टमी | शुभवती | विद्याधर आचार्य महायोगी श्रीधर शम्सेर राणा रिम्पोछे र लुम्बिनी विश्व विद्यालयका उपकुलपति हृदयरत्न वज्राचार्य |
| ५ | २०७६ वैशाख २१ गते, शनिवार, औंशी | पञ्जावती | पञ्जावती गुरुमां |

धर्मकीर्ति पत्रिकाको विशेष सदस्यहरू

क्र. सं. ८८४

मोतिरत्न तुलाधर

ठमेल, भगवान् वहाल, काठमाडौं

रु. २,००५/-

क्र. सं. ८८५

श्रीमती कमल वज्राचार्य

कक्कंचो बिनायक, छाउनी, काठमाडौं

रु. २,००५/-

क्र. सं. ८८६

सानुमान महर्जन

असन त्यौड, काठमाडौं

रु. २,०००/-

क्र. सं. ८८७

भन्ते

काठमाडौं

रु. २,०००/-

क्र. सं. ८८८

विकास रत्न तुलाधर

असन, काठमाडौं

रु. २,०१०/-

धर्मकीर्ति पत्रिकाको लागि चन्दा सहयोग

उपासिका विमला मानन्धर, चिकंमुगल काठमाडौंबाट धर्मकीर्ति पत्रिकाको सहयोगार्थ रु. ५००/- चन्दा सहयोग प्रदान गर्नुभएको छ । यस सहयोगको लागि धर्मकीर्ति पत्रिकाले साधुवाद व्यक्त गर्दै उहाँको आयु, आरोग्य कामना गर्दछ ।

“जुन व्यक्तिमा सत्य, धर्म, अहिंसा, संयम र दमनादि गुण छ, त्यस व्यक्तिलाई निर्मल भइसकेको धीर पुरुष तथा स्थविर भनिन्छ ।”

— बुद्ध वचन

नारीहरूमा पनि बुद्धि हुन्छ

लेखक- भिक्षु अश्वघोष महास्थविर

बुद्धको शिक्षामा प्रज्ञा र आध्यात्मिक उन्नतिको कुराधैरै ठाउँमा निस्कन्छ । जो व्यक्तिसँग प्रज्ञा हुन्छ, उसँग थुप्रै गुणहरू हुन्छन् । ती मध्ये सहनशीलता पनि एक हो । यो वाहिरी कुरा होइन, भित्री मनको कुरा हो । यसलाई आध्यात्मिक गुण पनि भन्न सकिन्छ । यो गुण हुने व्यक्तिसँग रिसालु, भगडालु र कुनै पनि कुराको तुरुन्त विरोध गर्ने आदि प्रवृत्तिहरू हुँदैनन् । यस्ता व्यक्तिहरू नरम र मधुर वचनले कुरा गर्ने प्रवृत्तिका हुन्छन् ।

म भन्नेभावनाले गर्दा मानिसहरूमा अहंकारको भावना जागृत हुन्छ । फलस्वरूप जहिले पनि आफूलाई ठीक ठानी सही कुरामा पनि प्रतिकृया व्यक्त गर्ने बानीले विस्तारै सहनशीलता भन्ने गुण हट्टै जान्छ ।

मानिसहरू विभिन्न कारणले गर्दा सहनशीलभएर वसेका हुन्छन् । ती कारणहरू हुन्-

- १) कोही मूर्ख भएको कारणले सहनशील हुन्छन् ।
- २) कोही निर्बल भएको कारणले सहनशील हुन्छन् ।
- ३) कोही ढोगीपन देखाएर सहनशील हुन्छन् ।
- ४) कोही आफूलाई फाइदा लिनको लागि सहनशील हुन्छन् ।

यसरी सहनशील भएर बस्नु यथार्थमा सहनशीलता होइन र यो प्रज्ञाको लक्षण पनि होइन । यो सहनशीलता बहाना मात्र हो ।

बिघ्न बाधा आउने वेलामा त्यसबाट मुक्त हुने कोशिस नगरीकन कर्मलाई दोष दिएर सहेर बस्नु पनि वास्तविक सहनशीलताको गुण होइन । दुःख र बिघ्नबाधा आइपरेको अवस्थामा मनलाई दन्तो पारी संघर्ष गर्ने र उत्साहित भझराख्नै सहनशीलता हो । साथै राम्रो काम गरेर पनि अरूले विरोध गयो भनी निराश नभईकन आफ्नो काम गर्दै जानु पनि सहनशीलताको गुण हो । तर म आफैमा पनि जति यो गुण हुनुपर्ने हो, त्यति छैन । आलोचना गरेको सहेर बस्न सजिलो छैन । दृढ चित्त भएर बस्नु नै सहनशीलताको लक्षण र गुण हो ।

निन्दा र आलोचना गरेको सहन नसक्नुको मूल कारण आत्मदृष्टि अथवा अहंकार हो । “म” भन्ने भावना बलियो भएकोले हो । मलाई गाली गयो भन्ने मनमा

राखेर मानिस रिसाएर बस्छ । सहन नसकेकोले हतारमा प्रतिकृया व्यक्त गर्न खोज्छ । बदला लिन खोज्छ । अहं नभएको व्यक्ति रिसाउदैन ।

उदाहरणको लागि आक्रोषक भारद्वाज नामक ब्राह्मण गौतम बुद्ध समक्ष ई यसरी गालि गरेछ -

“ताँ गधा, भेंडा, गोरु !”

यो सुनी भगवान बुद्ध मुसु मुसु हाँस्दै बस्नुभयो । आक्रोषक ब्राह्मणले सोधे- “मैले गाली गरेको सुनेनौ ? किन हाँस्दै बसेका ? चित्त दुखेन ?”

गौतम बुद्धले ब्राह्मणसँग यसरी प्रश्न सोध्नुभयो- “तपाईंको घरमा कुनै पाहुना आएर कोसेली दिएको खण्डमा तपाईंले उक्त कोसेली लिनु भएन भने के हुन्छ ?”

ब्राह्मण- “उसैले लिएर जान्छ नि !”

बुद्ध- “म कहाँ पनि आज तपाईंले थुप्रै कोसेली ल्याएर दिनुभयो । गधा, भेंडा र गोरु । त्यो कोसेली मलाई चाहिदैन । त्यसैले मैले लिइन । सबै तपाईंले नै फिर्ता लानुस् । मैले ग्रहण नै गरिन भने केको चित्त दुख्ल ?”

बुद्धको यो जवाफ सुनी आक्रोषक ब्राह्मणको हृदय परिवर्तन भयो । बुद्धको सहनशीलता देखेर आक्रोषक ब्राह्मणको स्वभाव लिकुल नरम भयो । आफ्नो रिसालु र ईर्ष्यालु स्वभावलाई सम्पूर्ण रूपमा तिलाङ्गली दिई बुद्धको शरणमा गयो ।

के त बुद्ध धर्म अनुसार अन्याय हुने ठाउँमा पनि सधै सहेर बस्नुपर्छ ? पर्दैन, अन्यायको विरुद्ध सहेर बस्नु त भन अन्याय हुन्छ भनेरभगवान् बुद्धले भन्नुभएको छ । सबै ठाउँमा सहेर बस्न नहुने कुरा बुझाउनको लागि बुद्धकालिन घटना एउटा यहाँ प्रस्तुत गर्न लागेको छु-

गौतमबुद्ध राजगृहमा बस्नुहुँदाको घटना हो । राजगृहमा एकजना साहु महाजन थियो । उसकी एकली छोरी थिइन् । उनको नाम हो भद्राकुण्डलकेसी । साहुजीले योग्यवर नपाएको कारणले छोरीलाई तरुनी अवस्थासम्म पनि घरमा नै राखी छोड्यो । तर कुण्डलकेमी आफ्नै टोलको सत्युक नाम गरेको व्यक्तिसँग प्रेम गर्न थालिन् । उनी सत्युक प्रति आशक्त भइन् । त्यो सत्युकको रूप राम्रो भए पनि चरित्र भने राम्रो थिएन । अपराध कार्यमा लागेको कारणले उसलाई प्राणदण्डको दण्ड मिल्यो ।

उसलाई प्राण दण्ड दिनको लागि लगिराखेको दृष्य कुण्डलकेसीले देखिन् । अनि त उनी आफ्नो प्रेमी सत्युकलाई बचाउने प्रतिज्ञा गरी अनशन बस्न थालिन् । कुण्डलकेसीको बुबा राजगृहको कोषाध्यक्ष थिए । उसले आफ्नी छोरीलाई ज्यादा माया गर्थे । छोरीको दशा देखेर उ चिन्तित हुनथाल्यो । अन्तमा उसले वास्तविक कुरो थाहा पाएपछि हजारौं घुस दिई अपराधीलाई प्राण दण्डबाट छुटकारा दिलाईदियो र आफ्नी छोरी उसैलाई सुम्पी ज्वाई बनाइदियो ।

केही महिनापछि दुष्ट सत्युकको मनमा यस्तो विचार आएछ— “घरमा बसी बसी काम गरेर के जीविका चलाउनु ? चोरी गरेर खाने बानी भइसकेको मानिसलाई काम गरेर खान सजिलो छैन । त्यसैले यो कुण्डलकेसीको गहनाहरू लिएर भाग्नुपयो ।”

यति विचार गरी उसले भद्रालाई भन्यो— “एउटा कुरा भन्छु, अस्ति मलाई प्राण दण्ड दिनलाई लैजाँदा एउटा वृक्ष देवतासँग यदि म प्राण दण्डबाट बचें भने ठूलो बलि पूजा गर्न आउँछु भनेर मैले प्रतिज्ञा गरेको थिएँ । अब मेरो ज्यान बचेकोले त्यो भाकल पूरा गर्नुपरको छ ।”

भद्राले सोभ्नो मनले खुशी हुँदै भनिन्— “अब मैले के गर्नुपयो त स्वामी ?”

सत्युकले भन्यो— “पूजा सामान तयार पारी तिमीले राम्रो लुगा र आफूसँग भएका सबै गरगहना लगाउनु ।”

कुण्डलकेसीले उक्त दुष्ट सत्युकको जालसाजी बुझन सकिनन् । त्यसैले उसको आज्ञा पालन गरी तुरुन्त तयार भइन् । दुवैजना एउटा पहाडको जंगलतर्फ लागे । डरलागदो जंगल र पहाडको टुप्पोसम्म पुगे । त्यहाँको दृष्य एकदम डरलागदो र सुनसान थियो । पहाडको टुप्पोमा पुरनासाथ दुष्ट सत्युकले भन्यो— “भद्रा ! हामी यहाँ कुनै देवतालाई बलिपूजा गर्न आएको होइन । तेरो गहना सबै फुकाल । आज तेरो बलिपूजा हुनेछ ।”

कुण्डलकेसी आत्तिदै भनिन्— स्वामी ! यो गहना कसको ?

हामी दुवै एक नै हौं । तपाईंलाई चाहिन्छ भने मैले तुरुन्त दिन सकछु । मलाई किन मार्न खोज्नु भएको ?”

सत्युक— “बढी कुरा नगर । कथा सुन्न चाहन्न । गहना फुकाल छिटो । आज तेरो अन्त्य हुनेछ ।”

कुण्डलकेसी पनि मामुली नारी थिइनन् । बुद्धि पुर्याएर काम लिन जानेकी थिइन् । तिनले विचार गरिन्— “यो दुष्टलाई मैले आमा बुबाको कूल मर्यादालाई नै

उल्लंघन गरी प्रेमावेशमा आई आफ्नो बनाएँ । प्राण दण्डबाट बचाएँ । तर यो त विश्वासघाती नरपशु भएर निस्क्यो । मलाई नै मार्न खोज्दो रहेछ । यस्तो दुष्ट मानिसलाई समाजमा रहन दिनु पनि अभिशाप नै हो । यसलाई बाँकी राख्न हुन् ।”

यति सोची कुण्डलकेसीले आफ्नो स्वामीसंग यसरी आग्रह गरिन्— “त्यसो भए यो हाम्रो अन्तिम मिलन भयो । अन्त्यमा मेरो एउटा इच्छा पूरा गरिदिनु हुन्छ कि ?”

सत्युक— “तिम्रो इच्छा भन ।”

भद्रा— “स्वामी ! म तपाईंलाई तीनपटक प्रदक्षिणा गरी एकपटक म्वाई खान चाहन्छु ।”

त्यो दुष्ट सत्युक यसमा राजी भयो । भद्राले हात जोडी म्वाई खाने बहाना गरेर पछाडिबाट धकेली सत्युकलाई पहाडबाट खसाली दिइन् । त्यो दुष्टले सदाको लागि आफ्नो ज्यान गुमायो ।

कुण्डलकेसीले गौतम बुद्ध कहाँ गएर भनिन्— “भन्ते म अपराधिनी हुँ । तपाईंले मलाई शरण दिनुहुन्छ ।

गौतम बुद्धले सोध्नुभयो— “बहिनी तिमीले के अपराध गच्छौ ?”

भद्राले आफ्नो पतिदेवलाई मारेर आएको सबै कुरा र कारण बताइन् । भगवान् बुद्धले भन्तुभयो— “बहिनी तिमीले ज्यान बचाउनको लागि बाध्य भएर उक्त काम गच्छौ । समय अनुसार ठीक ठाउँमा बुद्धि पुर्याई काम गच्छौ । बुद्धि भनेको नारीमा पनि हुन्छ । पुरुषमा मात्र होइन ।

“इत्थीपि पण्डिता होन्ति” — नारी पनि पण्डित हुन सकिछन् । स्थानोचित प्रज्ञा हुनैपर्छ । बहिनी तिमीलाई स्वागत छ । तिम्रो निमित ढोका खुल्ला छ । आउ भद्राको हृदय परिवर्तन भयो ।

भिक्षुणी बनिसकेपछि बुद्धले उसलाई “एतदगां भिक्षुवे पञ्चवन्तीन भिक्षुणीहरूमा कुण्डलकेसी”

अर्थात्— प्रज्ञावान् भिक्षुणीहरूमा कुण्डलकेसी अग्रणी हुन् । (अंगुत्तरनिकाय)

यो कथा थेरीगाथामा छ । सुत्तपिटकको खुट्क निकाय अन्तरगत ।

यो कथाबाट प्रप्त हुन्छ, कसैले बिनाकारण मार्न आएमा “अहिंसा परमो धर्म” भनी चुपचाप बस्नु व्यवहारिक धर्म होइन । आफूलाई बचाउन संघर्ष गर्नुपर्छ प्रतिकार गर्नुपर्छ । आत्मरक्षा गर्नु पनि अहिंसा नै हो । ■

भावना

लेखक- भिक्षुणी धम्मवती
अनुवाद- वीर्यवती

“चित्तेन नीयते लोको”

यस बुद्ध वचन अनुसार यो संसार चित्तले बनाइराखेको हो । चित्तले नै संसार चलाइ राखेको छ । संसारको नायक नै चित्त हो । त्यसैले जबसम्म मन वा चित्त असल हुन सक्दैन, यसलाई पवित्र पार्न सकिदैन, तबसम्म मानिसहरूले गर्ने कार्य वा कर्म राम्रो र असल हुन सक्दैन । जबसम्म कर्म असल हुन सक्दैन, तबसम्म उसको गति पनि राम्रो हुन सक्दैन । अनि त्यो व्यक्ति सुखी होस् र उसले सुगति प्राप्त गरोस् भनेर आशा र कामना गर्नु नै व्यर्थ हुनेछ ।

यसरी क्रमबद्ध रूपले जानुपर्ने मार्गमा लारदै कार्य र कारण (हेतु फल) विषयलाई थाहा पाउँदा पाउँदै पनि यस सिद्धान्तलाई त्यागी दुःख नहोस्, भाग्यले साथ देओस् भन्दै ईश्वर भज्दैमा दुःख हटेर जाने होइन । यदि ईश्वर नामको कुनै अलगग व्यक्ति छ, भने त यस्तो कार्यले उक्त ईश्वरको कान मात्र दुखेछ । तर दुषित चित्तको व्यक्तिको दुःख ईश्वरले हरेर लान सक्दैन । अर्को शब्दमा भन्ने हो भने ईश्वरले उक्त व्यक्तिलाई असल बनाउने जिम्मा लिएको हुदैन । त्यसैले हाम्रो गति राम्रो बनाउनको लागि, सुख प्राप्त गर्नको लागि, सुगति प्राप्त गर्नको लागि मन अर्थात् चित्त पहिला असल पार्न अत्यावश्यक छ । मन दुषित भएसम्म, खुम्चिएको दुषित मनलाई हटाउन नसकेसम्म चित्त पवित्र पार्न सकिदैन । यसको लागि आफ्नो चित्तलाई आफैले चिन्ने अभ्यास गरिरहनु पर्दछ । आफ्नो चित्तलाई चिन्ने साधन नै ध्यान भावना हो । ध्यान भावना रूपी साधन प्रयोग गर्न तजानेसम्म धर्म भन्दै पापकर्म गर्ने तर्फ लागि रहने अवस्था पनि आउन सक्छ । आफ्नो चित्तलाई आफ्नो बसमा राख्न सकेमा मात्र सत्य धर्मको मार्ग प्राप्त गर्न सकिने छ । त्यसको लागि आफ्नो चित्तलाई आफैले चिन्ने क्षमता हुनुपर्दछ । ध्यान भावना नगरीकन कहिले पनि निर्वाण प्राप्त गर्न सकिदैन । दान र शीलद्वारा निर्वाण सुख लाभ गर्नको लागि सहयोग मात्र मिलेछ । त्यागी र सदाचार जीवन अभ्यास गर्न नसकेसम्म ध्यान भावना गर्न सम्भव छैन । निर्वाण अवस्था हाम्रो आफ्नो मनमा लुकेर बसेको भएपनि उक्त परम सुख र आनन्दको अवस्थालाई अनुभव गर्न नसक्नुको प्रमुख कारण नै क्लेश हो । हामीले पञ्चनीवरण (काम भोग, द्वेषभाव, अल्पीपना, अहंभाव चञ्चलपन र नचाहिंदो शंका) आदि क्लेशहरू निर्वाण सुख प्राप्तिको मार्गमा बाधा बनिरहेका हुन्नन् । स्वच्छ आकाशमा बादलले ढाके जस्तै यी क्लेशहरूले चित्तलाई ढाकिरहने भएकोले निर्वाण सुख टाठिंदै गइरहेको

हुन्छ । अर्थात् चिप्लो स्थानमा पाइला टेक्दा चिप्लिएर लड्ने जस्तै भइरहेको हुन्छ ।

हाम्रो सङ्गो मनलाई धर्मीले पार्ने तत्व नै बाहिरी आरम्मण हो । बाहिरी वातावरणमा चित्त टाँस्न नलगाई उक्त चित्तलाई बसमा राख्न सकियो भने हामीले निर्वाण प्राप्त गर्न सहयोग पुने छ । तर बाहिरी आरम्मण (वातावरणमा) चित्त उल्फ्हन नदिई चित्तलाई आफ्नो बसमा राख्नको लागि उपयोगी साधन ध्यान भावना अभ्यासले मन गएको ठाउँमा शरीर जाने बानीलाई हटाउँदै लान्छ । शरीर गएको ठाउँमा मन जान्छ भने मात्र चित्त आफ्नो बसमा रहेको ठहरिन्छ । मतलब आफ्नो चित्तलाई तालिम दिनसक्ते व्यक्ति हुनेछ । फलस्वरूप दुःख रहित निर्वाणको फल प्राप्त गर्न सहयोग मिलेछ ।

भावना धेरै प्रकारका छन् । ती मध्ये मुख्य रूपमा समथ भावना र विदर्शन (विपस्सना) भावना ।

समथ भावना पनि ४० प्रकारका छन् । समथ भावनाले चित्त एकाग्र पार्ने कार्यमा अभ्यास गराउँछ, भने विदर्शना भावनाले प्रज्ञा (बुद्धि) उन्नति गर्ने कार्य सिकाउँछ,

भावना भनेको चित्तलाई विभिन्न आरम्मणमा (रूप, शब्द) आदिमा, चञ्चल हुन नदिई चित्त एकाग्र पार्ने (एउटा मात्र आरम्मण वा कार्यमा पूरा ध्यान दिने) चेतसिक धर्म हो । यस कार्यको लागि शक्ति आवश्यक छ । चित्त एकाग्र पार्न त्यति सजिलो छैन । चित्त एकाग्र पार्नको लागि आफ्नो स्वच्छ इच्छा (उत्साह) र वीर्य (मेहनत) दुवै तत्वको आवश्यकता हुन्छ । उत्साह र मेहनत नभएका व्यक्तिले ध्यान भावना राम्ररी गर्न सक्दैनन् । किनभने उनीहरूको मन एकाग्र हुदैन चञ्चल हुन्छ ।

विदर्शना भावनाको प्रमुख कार्य नै अनित्य (परिवर्तन), दुःख र अनात्मलाई यथार्थ रूपले बुझ्नु हो । यथार्थ रूपले भनेको के हो ? संसारका भौतिक तत्वहरू सबै सँधै स्थीर र नयाँ भएर रहन सक्दैन । सबै पुरानो र भूत्रो हुदै विग्रिदै जान्छ । परिवर्तन हुदै जान्छ । त्यसैले यो दुःख हो । सँधै नयाँ भएर रहोस् र नविप्रियोस् भन्ने सबैको चाहना हुन्छ । तर यसरी आफूले भनेजस्तो हुदैन । सँधै तरुणी र तरुणो हुन नसक्नुलाई नै अनात्म भनिन्छ । आत्म भन्ने कुनै ठोश शक्ति नहुनु नै अनात्म हो । आफूले भने जस्तो नहुनु पनि अनात्म हो । अनित्य दुःख र अनात्म जस्तो प्राकृतिक नियमलाई यथार्थ रूपले बुझ्नाने साधन नै विदर्शना (विपस्सना) भावना हो । ■



संघनायक महास्थविर अश्वघोषको दिवंगत र संस्मरण

॥ लक्ष्मण राजवंशी

बुद्धि निवास, सत्यमार्ग, बनस्थली, बालाजु

“भिक्षु” अश्वघोष महास्थविर दिवंगत हुनुभयो ।

अनलाइन समाचारमा मेरो आँखा टाँसियो । अर्को समाचार हेर्न आँखा अधि बढेन । त्यही एउटै मार्मिक शब्द ‘दिवंगत’ मा आँखा अडिरत्यो । विस्तारै शब्दभित्रका अक्षरहरू एकपछि अर्को मेटिदै गए । परेलाले मेरो दुवै आँखा छोपिए । बाह्य दृश्य केही देखिन । श्रद्धेय भन्ते अश्वघोषका पछिल्लोपल्ट ग्राण्डी सिटी अस्पतालमा देखेका वहाँका शान्त अनुहार एवं प्रतिक्रिया शून्य आँखा ओड्नेले छोपिएको शरीर मात्र दृष्टिगोचर भइरहे ।

आदरणीय कोण्डउच्य भन्ते एकजना अर्को भिक्षुसँगै एउटा सोफामा बसिरहनु भएको थियो । भन्ते अश्वघोषको भन नजिक उभिएर वहाँलाई दण्डवत गर्दै मेरो उपस्थितिको जानकारी दिन वहाँको आँखा खोल्न र ममाथि ध्यान आकर्षण गर्न प्रयास गरे । वहाँको कमजोर कानको पर्दाभित्रसम्म या त मेरो आवाज पुग्न सकेन या मस्त निद्रामा हुनुहुन्छ । म चुपचाप एकछिन खाट नजिक उभिरहें । कौण्डउच्य भन्ते वहाँलाई बिउँभाउन प्रयत्न गर्नुभयो । बल्लतल्ल परेलाभित्र गुचमुचिएका दुवै आँखा अलि बल गरी उघानु भयो । एकछिन परेला उघिए फेरि निदमै लिप्त हुनुभयो । करिव एकघण्टा भन्तेहरूसित र अश्वघोष भन्तेसित विताएको समयका मेरा संस्मरणहरूका पानाहरू पल्टाउदै गएँ । कोण्डउच्य

भन्तेसित मेरो सम्पर्क नभए पनि वहाँका केही प्रवचनहरू सुनेको छु । वहाँका प्रवचनका विषय र प्रस्तुति कलावाट म प्रभावित छु । गम्भीर बुद्धवाणी त्यो मुख्य सन्देशमा कुनै क्षति नपुग्ने, तर बोधगम्भीर सरल भाषावाट श्रोताहरूलाई प्रभावित पार्ने खुबीको प्रशंसकहरू मध्ये म पनि हुँ ।

अस्पतालवाट फर्की खाटमाथि केही नबोली बसिरहेको देखी मेरी श्रीमतीले सोधिन्— “भन्तेलाई कस्तो छ ?” मनले नमानी नमानी मैले बोलें— “अब वहाँ रहनु भएन ।” त्यसपछि धेरै बेर हामी दुवैको मुखबाट बोली फुटेन । उनको आँखा गिलो रसायो ।

अब बाँचिरहनु भनेको भन्तेको लागि एकपछि अर्को शारीरिक कष्ट थपिने हो । भगावान बुद्धले आफू नजिक आइरहेका मृत्युलाई काखमा राख्ने वहाँका सचिव भन्ते आनन्दलाई भन्तुभएको महान वाणी मैले पहिलोपल्ट अश्वघोष भन्तेकै मुखारविन्दबाट सुनेको थिएँ— “आनन्द, मेरो जानेबेला भयो । तिमीलाई मसित केही सोध्नु छ ?” आनन्द भन्तेले दुई हात जोडी भन्तुभयो— “हैन” । त्यसपछि आँखा चिम्ली बुद्धले परिनिर्वाण, जीवनबाट विश्राम लिनुभयो । बुद्धको विश्रान्तिमा वहाँका अनुयायीहरू छाती पिटी रोए । तर बुद्ध फर्कनुभएन । बुद्धलाई बचाई राख्ने

जिम्मेवारी थेरवाद विचार, दर्शन, चिन्तन र व्यवहार हो । मृत्यु अवश्यंभावी छ । सबै प्राणी र वस्तु अनित्य छन् । तर पनि रूप र गुण परिवर्तन हुने घडको सुई रोकिन्ना । बुद्धको शरीरलाई फर्काउने होइन, वहाँद्वारा प्रतिपादित सिद्धान्तलाई निरन्तरता दिने हो । त्यसैले बुद्ध भन्नुहुनछ—“मूर्तिलाई पूजा गर्ने होइन । विचारको अनुशरण गर ।”

अस्तपालको शैय्यामा देखेको अश्वघोष भन्तेको आँखामा टाँसिएको अनुहार बारम्बार बदलिरहेको नियालिहरें । वहाँकै मुखबाट बेलाबेलामा सुनेका—वहाँको बालविवाहपछि मातापिताले वहाँलाई भगवान् बुद्धको पाउमा चढाउनुभएको दिन देखिका धेरै घटना, परिघटनाहरू सुनेको छु । सम्भवतः अश्वघोष भन्तेका यस्ता जीवन कथाका अलि कम श्रोताहरू मध्ये म पनि वहाँको अति नजिकका श्रोता हुँ । म भित्रभित्रै बौद्ध दर्शनबाट प्रभावित भइसकेको मैले चाल पाइन ।

आनन्दकुटी विद्यापीठका प्रधानाध्यापक, अंग्रेजी शिक्षक एवं इतिहासकार श्री भुवनलाल प्रधान मन्त्री बन्नुभयो । वहाँले छोइनु भएपछि खाली भएका अंग्रेजी शिक्षक पदपूर्तिका लागि एकजना शिक्षकको आवश्यकता थियो । धेरै जसो पढेलेखेका जागिरे अरू कोही प्रवासमा शरण लिइबसे, कोही गुप्तवास, कोही जेलमा, शिक्षक हुने योग्यता भएकाहरू पनि अंग्रेजी पढाउनेहरूको संख्या ज्यादै न्युन थियो । रत्नबहादुर बज्राचार्य, जो मेरा बाल्यकालदेखि स्नातक तहसम्मकै साथी, का.मु. प्रधानाध्यामक मेरा घरमा मलाई भेटन आए । धेरै समयपछि साथी भेटन पाउँदा म ज्यादै खशी थिएँ । भूमिका केही नबाँधी उनले मकहाँ आउनुका कारण बताए । के खोज्छस् दृष्टिविहिन, आँखा भनेभैं शिक्षक भइदिन उनको प्रस्ताव स्वीकारें । भेलिपल्टै स्कूलमा हार्जिर भइ पढाउन थालें ।

त्यो बेला, अश्वघोष भन्ते, छात्रावास प्रमुख, भन्ते कुमार काश्यप कोषाध्यक्ष एवं अमृतानन्द भन्तेको सहयोगीको रूपमा महानाम भन्ते हुनुहुन्थ्यो । भिक्षुहरूसितको त्यो मेरो पहिलो चिनापर्ची थियो । बडो आकर्षक जिउडाल, फुर्तिलो हिंडाई (कमाण्डड भ्वाइस) प्रभावकारी स्वर एवं अतिचल्तापूर्जा एक भलकमै प्रभाव पार्ने व्यक्तित्व को हुन् ? कसैसित सोध्ने आँट भएन । दिन बित्दै गएपछि विस्तारै सबै बौद्ध व्यक्तित्वहरू लगायत बौद्ध आचरण, संस्कार एवं दिनचर्या सिक्कै गएँ र अन्तर्राष्ट्रिय बौद्ध व्यक्तित्व मान्यवर अमृतानन्द महास्थविरसित परिचय गराउँदा म अलि हडबडाएँ । त्यहाँका शिक्षकहरू एक से एक अनुभवी परिपक्व,

आ-आफ्ना विषयमा पोख्त थिए । म परें काँचो इंटा । पहिलोपल्ट विद्यालयको शिक्षकको नियुक्ति पाएर शिक्षा क्षेत्रमा छिरेको । विश्वराम भक्त माथेमा, रघुवरभक्त माथेमा, अमरबहादुर, सुवर्णमान श्रेष्ठ, मणिरत्न तुलाधर, न्हुच्छेवहादुर बज्राचार्य, केशरी बज्राचार्य, विमला शाक्य, क्षेत्रराज शाक्य, वटुकचन्द्र आदि वरिष्ठ शिक्षकपक्तिमा सबैभन्दा कान्छो चुम्बकले फलामलाई तानेभैं अश्वघोष भन्ते र कुमार काश्यप भन्तेको म प्रतिको सद्भाव, माया र सहयोगका कारण म ज्यादै नजिकिएँ ।

भन्ते अश्वघोष स्पष्टवक्ता । मनको कुरा तुरुन्तै मुखबाट ओकली हाल्ने । नचाहिँदो कुरालाई प्रतिवाद गर्ने । भवाहौं रिसाउने । कडकिने तर पानीको फोका जस्तै वहाँको रीश एकै निमेषमा बिलाउँथ्यो । कसैमाथि प्रतिशोध साँध्ने वा मनमा कुरा थुपार्नुहुन्न । रिसले तन्केको वहाँको निधार, रन्केको गाला, हल्लाइ रहेका हात सबै एकैछिनमा शान्त हुन्थे । आफै गल्लल हाँस्नुहुन्थ्यो ।

विहान विद्यार्थीहरू शीलप्रार्थनाबाट शुरु हुने अश्वघोष भन्ते, कुमार काश्यप भन्ते र मेरो दिनचर्या साँझ ५ बजेपछि बल्ल अलि सुस्ताउँछ । तर विहान र बेलुकी केटाकेटीहरूलाई स्टेशनरी सामान बाँड्ने, प्राथमिक उपचार गर्ने, छात्रावासका केटाकेटीको लागि खाद्य पदार्थको व्यवस्था र भोजनको निरीक्षण पछि राती ९ बजे स्कूल सुनसान हुन्छ । एउटा कुनाको कोठामा अश्वघोष भन्ते र म मात्र हुन्थ्यौ । आनन्दकुटी विहारमा भन्ते कुमार काश्यपको कोठासँग टाँसिएको मेरो कोठा । चीवर नै ओछ्यान र ओढने । अश्वघोष भन्तेसित केही समयसँग बसेर दिनभरको थकान मेटी राती आनन्दकुटी विहार जाने मेरो दैनिकी नै बन्यो । हामी दुईबीच कुनै पनि कुरा गोप्य रहेन । त्यसैले म वहाँलाई जिस्क्याउँयें । प्रफुल्ल हाँसोले वहाँको कोठा गुन्जिन्थ्यो । हामी यतिसम्म नजिक भयों पारिवारिक काम कुराहरू पनि केही नुलकाई खुलस्त भन्थ्यौ । केही समस्या आइपरे सहयोग माग्यें । वहाँ बचनमा पक्का । नैतिक आचारमा अडिग । निष्ठावान ! बौद्ध विचारका अन्धभक्त हुनुहुन्न । कार्लमार्कस्द्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिक आधार जस्तै बौद्ध सिद्धान्तलाई मान्ने मात्र होइन व्यवहारमा पनि उतार्न हरदम क्रियाशील सच्चा बौद्ध । तर वहाँलाई “कम्युनिष्ट भन्ते” भनी गिल्ला गर्नेहरू जातले मात्र बौद्ध भएका हुन् । बौद्ध विचारको सार बुझेर होइन । वहाँ व्यवहार र आचरण र सत्यप्रतिको निष्ठालाई बुझेर भन्ते हो भने वहाँ इमान्दार र बौद्ध दर्शनको यथार्थपरक वामपन्थी विचारका

एवं बौद्ध दर्शनका वैज्ञानिक व्याख्यानकार हुनुहुन्थ्यो ।

अमृतानन्द भन्ते, अश्वघोष भन्ते र कुमार भन्ते नेपाल भाषा बोल्न र लेखनमा पोख्त हुनुहुन्थ्यो । तर नेपाली भाषामा दखल थिएन । बोल्दा नेवारी टोन र लय आउँथ्यो । त्यसैले पनि होला वहाँ तीनै जना भाषिक रूपमा नेपाल भाषा आन्दोलन बारे भित्रभित्रै उत्तेजित हुनुहुन्थ्यो । अश्वघोष भन्ते मसित भाषा आन्दोलनको आवश्यकताबारे खुलैरै कुरा गर्नुहुन्थ्यो । अमृतानन्द भन्ते नजानिदों पारामा आन्दोलनबारे मेरो विचार थाहा पाउन उत्सुक देखिनुहुन्थ्यो । कुरा घुमाई घुमाई भाषाको महत्व सम्फाउनुहुन्थ्यो । नेपाल भाषाका अतिरिक्त पाली, हिन्दी, संस्कृति र अगेजी भाषामा पनि वहाँको दखल थियो । तर कुनै पनि एक भाषा बोलिरहँदा अर्को भाषा पनि मिसाउनु हुन्थ्यो । तर आफूले बोलिरहेको भाषामा कुनै शब्द नआए अर्को भाषाको शब्द घुसाउनु हुन्थ्यो । तर मातृभाषा प्रति वहाँ ज्यादै संवेदनशील हुनुहुन्थ्यो । वहाँहरूको असल आशय बुझेर भाषा आन्दोलनमा सरिक भएँ । तर भाषा आन्दोलनले मात्रै नेवारहरूमाथिको सयौं वर्षदेखिको दमन र राज्यको पक्षपातपूर्ण नीतिमा कुनै परिवर्तन ल्याउन सकिन्न भन्ते मेरो मान्यता थियो र अझै पनि म यस कुरामा अडिग छु । उदाहरणकै लागि २००७ साल अधिको जनक्रान्तिदेखि संघीय गणगन्वन्सम्म आइसक्दा पनि एकजातको मात्र सबै स्वार्थ बढोत्तरी हुने अरूपको भाषा, संस्कृति, परम्परादेखिको उनीहरूको बन्द व्यापार, वासस्थानबाट समेत विस्थापित हुनुपर्ने सरकारी सुनियोजित षड्यन्त्र भन्ते तीव्र रूपमा अगाडि बढाइरहेको महसूस हुन्छ । जनपक्षीय प्रजातान्त्रिक राज्य व्यवस्थाको मूल मन्त्र सबैको आत्मसम्मान, भेदभावरहित समान व्यवहार र हरेक पेशा र निकायमा अवसर र सुरक्षा नै हुन् । त्यसैले मेरो भाषण नेपाल रेडिओमा नेपालभाषाबाट पुनः समाचार प्रसारणमा मात्र सीमित नभएकै कारण म पक्राउमा परें । सूर्यबहादुर पिवा र म एउटै फलामे सिक्रीले बाँधी दुई हात हतकडीमा जकडी दलिनमा सिक्री अड्काई ३३ दिनसम्म बिना पक्राउ पूर्जी, बिना आरोप कालभैरवको थानाको बाँयातिरको बुझगलमा थुनियौं । ३४ औं दिनमा ९ महिना कैद ठोकी सदर केन्द्रीय कारागारमा पठाइयो ।

जेल चलान गरिएको केहीदिन पछि मात्र हप्ताको १ दिन परिवारका सदस्यहरूसिछ जेलर वा उनले खटाइने व्यक्तिको उपस्थितिमा भेट्न दिइयो । तर नेपाली भाषाबाट मात्र कुरा गर्न पाइन्थ्यो । नेपाली बाहेक अरू भाषा कानमा परे शासकहरू नर्कमा कोचिने डरले हो वा ती

नेवारमाथिनै घृणा हो ? उनीहरू जानुन् ।

जेल बाहिर पहिलो भेटमै मैले श्रीमती शोभनालाई स्कूलमा गई अश्वघोष भन्तेलाई यहाँको हालखबर बताउन र आफूले जानेको विषय पढाउन सुझाएँ । श्रीमती मलाई भेटेको केही दिनमै उनलाई आनन्दकुटी विद्यापीठमा प्राथमिक कक्षामा पढाउने गरी शिक्षक पदमा नियुक्त गरियो ।

बौद्ध दर्शनलाई मैले परम्परागत धर्मको रूपमा नभई जीवनकै मार्गदर्शनको रूपमा अँगालेको हुँ । मैले कुनै पनि धर्मको शपथ लिएको छैन तर जानेसम्म बौद्ध दर्शनलाई पछ्याउने प्रयत्न गर्दैछु ।

यसरी अति सौहार्दपूर्ण बौद्ध वातावरणमा र आदर्शिय भन्तेहरूको न्यानो माया र आशीर्वादबाट ममा काम गर्ने जाँगर बढै गढ़रहेको बेला विना बादल हुरी-बतास, सफा मौसममा अकस्मात चट्याङ्ग पर्ने सुईको पाएँ मैले आनन्दकुटी विद्यापीठबाट सदाको लागि विदा हुनु अघि अघि कुमार भन्ते र अश्वघोष भन्तेलाई मेरो निर्णय अवगत गराएँ । “तपाईंले स्कूल छोड्ने भए म पनि अब यहाँ बस्दिन, भोलि नै निस्कन्छु ।” वहाँको कुराले म स्तब्ध भएँ । कुमार भन्तेको अनुहार ज्यादै निन्याउरो देखें । एकछिन केही बोल्नु भएन । मैले फेरि सोधें—“के भो भन्ते ? कपाल दुख्यो ?” बरोबर कपाल दुख्ने, चिनीको रोगबाट ग्रस्त कुमार भन्तेले भन्तुभयो—“मलाई पनि यहाँ बस्नु मन छैन ? तर मेरो घर पाल्या त्यहाँ फर्कन सकिन । अरू ठाउँमा बस्न पनि सकिन ।” “भन्ते अश्वघोष र तपाईं दुवैले छोड्नुहुन्न । अमृतानन्द भन्तेलाई कसले हेह्दै ? म गएर केही फरक पदैन, तर भन्तेहरू हिंड्नु भयो भन्ते विद्यालयको प्रतिष्ठामा धक्का लाग्छ । विन्ति छ भन्ते, कहीं नजानुहोस् ।” त्यसपछि वहाँ बोल्नु भएन । १० वर्षपछि बौद्ध दर्शनको सारतत्व बोकी घर आएँ । अश्वघोष भन्ते श्रीघः विहारमा बस्न जानुभयो । त्यहाँबाट बनेपामा विहार मात्र होइन निस्सहाय बालबालिकाहरूको लागि निःशुल्क शिक्षा र छानावास पनि सञ्चालन गर्नुभयो । गएको भूकम्पले विहार र विद्यालय पनि क्षतिग्रस्त भयो । श्रीघः विहार र बनेपाका विहारमा बरोबर वहाँको दर्शन गर्न जान्यै । जहिले गएपनि विदा हुने बेला एउटा वहाँले लेखुभएको पुस्तक दिनुहुन्थ्यो । वहाँले मलाई दिनभएको सबैभन्दा पछिल्लो किताब “The Life of Bhikshus (भिक्षुहरूको जीवन)” बोकी फर्के ।

अन्तमा कर्मनिष्ठ थेरवादी मेरा पूज्य भन्ते अश्वघोष महास्थविरको करकमलमा हार्दिक श्रद्धाङ्गली अर्पण गर्दछु । ■

कुरुधम्म जातक

- भिक्षुणी वीर्यवती

कुरु राष्ट्रमा इन्द्रप्रस्थ नगरका राजा धनञ्जयको देहावसान पश्चात् राजा बनेका छोराले दशराज धर्म पालन गरी कुरु धर्मानुसार आचरण गरे । पञ्चशीललाई तै कुरु धर्म पनि भनिन्छ । उनको आदर्शलाई अनुकरण गर्दै उनका माता, पटरानी, उपराजा (भाई), पुरोहित, जग्गा नाप्नको लागि डोरी समात्ने व्यक्ति, सारथी, सेठ, द्रोण मापक, द्वार पाल र नगरशोभिनी आदि गरी त्यस देशमा जम्मा ११ जवान व्यक्तिहरूले इमान्दारी पूर्वक पाँच शीलहरू पालन गर्दै आएका थिए ।

यसरी पवित्रता पूर्वक शील पालन गरी शुद्ध आचरणले युक्त रहेका राजाले आफ्ना नगरका चारवटै द्वारहरूमा, नगरको वीचमा र निवास गृहको द्वार आदि गरी जम्मा ६ वटा स्थानहरूमा ६ वटा दानशालाहरू बनाई प्रतिदिन ६ लाख धन सम्पत्ति दान गरी सारा जम्बुद्वीपलाई तहल्का मच्चाइरहेका थिए । राजाको यस त्यागमय कार्य सारा जम्बुद्वीपमा प्रशिद्ध भइरहेको थियो । बुद्धत्व प्राप्त गर्ने कार्यमा दृढ़ संकल्परत रहेका राजाले आफूलाई आध्यात्मिक मार्ग प्राप्त गर्नका लागि नभई नहुने जगको रूपमा रहेको दान र शीलको तहलाई टेकी यसलाई पार गर्न कार्यरत थियो ।

त्यस समय कलिङ्ग राष्ट्रको दन्तपुर नगरमा कलिङ्ग राजाले राज्य गर्दै थिए । उसको राज्यमा वर्षा नभएको कारणले राष्ट्रमा अनिकाल पन्यो । दुर्वृष्टि-भय, अकाल-भय र रोग-भय आदि तीनवटा भयहरू फैलिए । राष्ट्रका यी भयहरू हटाउन अमात्यहरूले राजालाई कुरु नरेशको अञ्जन वसभ नाम गरेको मङ्गल हाती ल्याउने सल्लाह दिए ।

यो सल्लाह सुनी राजाले भन्यो- “कुरु नरेश त सेना तथा वाहनले युक्त र दुर्जय छ । त्यस्तो शक्तिशाली राजाको हाती हामीले कसरी ल्याउन सक्छौ ?”

अमात्यहरूले भने- “महाराज ! त्यस राजा शक्तिशाली मात्र होइन, दानी पनि छन् । दान र शील पालन गरिरहेका त्यस धर्मात्मा राजासंग याचकहरूले मागेको खण्डमा आफ्नो अलंकृत शीर (टाउको) समेत काटेर दिन सक्छ । त्यति मात्र होइन आफ्ना सुन्दर

रहरलागदा आँखाहरू भिक्षेकर समेत दिन सक्षम छ, उ । आफ्ना सारा राज्य समेत त्याग्न तयार छ, उ । जाबो एउटा हातिको त के कुरा ?

राजाले भन्यो- “उसंग हाति कसले माग्न जान सक्छ, त ?”

अमात्य - “महाराज ! ब्राह्मणहरू छैदै छन् नि । हजुर लाई के को पीर ?”

यति सल्लाह पाएपछि राजाको आदेशानुसार गाउँबाट आठजवान ब्राह्मणहरू भिकाइयो । उनीहरूलाई आवश्यक सत्कार सम्मान गरिसकेपछि कुरुराष्ट्रमा मंगल हाति माग्न याचकको रूपमा पठाइयो ।

उता कुरु राष्ट्रमा कुरु नरेश नियमित रूपले दान कार्यमा सामिल हुन पुग्यो । कुरु नरेश बोधिसत्त्वले आफु चढेर आएको मंगल हातिबाट उत्रेर पूर्वद्वारको दानशालामा सात आठ जवान याचकहरूलाई आफै हातले भोजन दान दिए । अनि यसरी तै दान दिन भन्ने आदेश दिई आफ्ना अनुयायीहरूलाई दान दिने जिम्मा सुम्पी उनी हातीमा चढी दक्षिण द्वारतर्फ अगाडि बढे । कलिङ्ग राष्ट्रबाट हाति माग्नका लागि आएका ब्राह्मणहरू पनि दक्षिण द्वार तर्फ एक अग्लो स्थानमा उभिरहेका थिए । जब राजाले बज्र अंकशबाट हातीलाई रोकेर उनीहरू समक्ष पुगी “ब्राह्मणहरू हो ! तिमीहरूलाई के चाहियो ?” भनेर सोध्यो तब- “ब्राह्मणहरूले भने -“हे जनाधीप ! हामी त तपाइँले नै चढिराख्नु भएको अञ्जनवर्ण हाती माग्न आएका हों ।”

उनीहरूको कुरा सुनी राजाले खुशीसाथ आश्वासन दिई भने -“अन्न, भूत्य, नोकर मध्ये जो कोही पनि होस् यिनीहरू मध्ये जुन मागेपनि यदि त्यो उद्देश्य अनुरूप छ भने यी व्यक्तिहरू र वस्तुहरू दान दिने कार्यलाई इन्कार गर्न योग्य छैन । यो त हाम्रो पूर्वाचार्यहरूको वचन हो । त्यसैले हे ब्राह्मणहरू हो । मैले तिमीहरूलाई राजाहरूलाई मात्र योग्य भएको राज परिभोग्य, यशश्वी, अलंकृत तथा सुवर्ण जालीले ढाकिएको हाती दान दिईदैछु । हाती संग संगै यसको सारथीलाई पनि दान दिईदैछु । तिमीहरूलाई जहाँ लान मन लाग्छ, लिएर जान सक्छौ ।”

यसरी हात्ती माथि बस्दा बस्दै नै बोधिसत्त्व कुरु नरेशले आफ्नो वचनले हात्ती दान दिए । फेरि हात्तिबाट तल ओर्लिएर “यदि हात्तीको शरीरको कुनै भाग अलंकारले सजाउन बाकी छ, कि भनी तीन पटक हात्तीलाई प्रदक्षिणा गरी हेरे । तर हात्तीको शरीरमा अलंकृत गर्न बाकी स्थान नभेटिएपछि खुशी हुँदै हात्तीको सूँडलाई ब्राह्मणको हातमा सुम्पेर सुवर्ण भारीले सुगन्धित जल खन्याई याचकहरूलाई हात्ती दान दिए । ब्राह्मणहरूले सारथी सहित हात्ती स्वीकार गरे । अनि हात्ती माथि बसी दन्तपुर नगर पुगे । त्यसपछि कलिंग राष्ट्रका नरेशलाई मंगल हात्ती हस्तान्तरण गरी उनीहरू फर्के ।

तैपनि दन्तपुर नगरमा पानी परेन । हरेश खाएका राजाले आफ्ना अमात्यहरूसंग यसको कारण सोद्वा उनीहरूले भने- “महाराज ! कुरु नरेशले कुरुधर्म (पञ्चशील) पालन गरिरहेको छ । त्यसकारण कुरु राष्ट्रमा पन्थ - दश दिन भित्र वर्षा हुने गर्दछ । यसरी राष्ट्रमा मंगल भइरहनु राजाकै गुणहरूको प्रताप हो । यस हात्तीमा गुण भएपनि आखिर कति नै गुण हुन सक्छ र ? ”

राजाले अमात्यहरूको सल्लाह मानी आफ्ना ब्राह्मणहरू र अमात्यहरूलाई खटाई कुरु राजा समक्ष हात्ती फिर्ता दिई सुनका पाताहरूमा कुरु धर्म लेखाएर त्याउने आदेश दिए ।

आफू समक्ष कुरु धर्म लेखाएर लानको निमित्त आएका दन्तपुरका ब्राह्मणहरू र अमात्यहरूलाई कुरु नरेशले अलि अफ्यारो मान्दै भने- “तात ! मैले कुरु धर्म पालन गरिरहेको त अवश्य हो । तर कार्तिक महिनाको एक दिन कार्तिकोत्सव मनाइरहेको बेला मैले चारौं तर्फ बाण चलाएको थिएँ । यसरी कार्तिकोत्सवको उपलक्षमा चलाइएका ती बाणहरू मध्ये एउटा बाण देखा परेन । त्यो बाण तलाऊमा फ्याँकिएको थियो । तीन दिशा तर्फको बाण मात्र देखा परियो । त्यसकारण मेरो मनमा यस्तो अन्दोल हुन थाल्यो- (कहिं मैले तलाउतर्फ फ्याँकेको बाणले माछाको शरीरमा घोपी माछा त मरेन ? यदि माछा मरेको भए मेरो शील भंग हुने भयो) यसरी मेरो मनमा समय समयमा यस कुरोले पिरोल्ने गरेको छ । त्यसैले मैले पालन गरिरहेको शीलले मेरो चित्त बुझाउन सकेको छैन । मैले पालन गरिरहेको कुरु धर्मप्रति मलाई

नै शंका लाग्न थालेको छ । तर मेरी आमाले भने राम्ररी शुद्ध रूपले पञ्चशील अर्थात कुरु धर्म पालन गरिरहनु भएको छ । त्यसकारण तपाईंहरू उहाँ समक्ष जानुभई कुरु धर्म लेखाएर लानु भएमा वेश हुनेछ ।” राजाको यस्तो कुरो सुनी ब्राह्मणहरूले भने-

“महाराज ! बाण चलाउनु भएको बेलामा तपाईंको मनमा जीवहिंसा गर्दू भन्ने चेतना नै छैन भने यसलाई जीवहिंसा भन्न मिल्दैन । शंका मात्र लाग्दैमा कुरुधर्म पालन विग्रिएको भन्न मिल्दैन । शंका मात्र लागे पनि शील भंग भएको मान्नुहुने तपाईं जस्तो पवित्र व्यक्तिबाट अरू कुन पापकर्म हुन सक्ला र ? त्यसैले हामीले तपाईंको तर्फबाट पनि कुरु धर्म लेखेर लान चाहन्छौं । कृपया तपाईंले हामीलाई कुरु धर्म सिकाइदिनुहोस् ।” यसरी प्रार्थना गरेपछि राजाले बाध्य भई ल लेख्नुस् त भन्दै सुनको पातामा कुरुधर्म यसरी लेखायो-
(१) प्राणीहिंसा नगर्नु (२) चोरी कार्य नगर्नु ।
(३) काभभोग सम्बन्ध मिथ्याचार नगर्नु (४) भूठो कुरो नगर्नु र (५) मद्यपान नगर्नु ।

यसरी कुरुधर्म लेखाइसकेपछि पनि राजाले उनीहरूलाई राजमाता समक्ष कुरुधर्म सिक्न पठाए । राजमाताले पनि आफ्नो कुरुधर्म पालन गराईमा अन्दोल भएको कारणले पटरानी कहाँ पठाइन् । यसरी नै विभिन्न कारणहरू देखाई एकले अर्को समक्ष कुरुधर्म लेखाउन पठाउँदा क्रमशः राजाबाट, राजमाता, पटरानी, उपराजा, पुरोहित, जग्गा नाप्नको लागि डोरी समाटने व्यक्ति, सारथी, सेंठ, द्रोणमापक, द्वारपाल र नगरशोभिनी समेत गरी जम्मा ११ जवान व्यक्तिहरूसंग कुरुधर्म सुनको पातामा लेखाएर लगी दन्तपुर पुगेर कलिंग नरेशलाई सुनको पाता सुम्पेर सबै हालखवर सुनाए ।

त्यसपछि कलिङ्ग नरेशले पनि कुरुधर्म पालन गरी आफ्नो आचरण सुधारे पछि कलिङ्ग राष्ट्रमा वर्षा भयो । खूब पैदावार पनि भयो ।

बोधिसत्त्व कुरुनरेशले पनि बुद्धत्व प्राप्त गर्ने आफ्नो संकल्पलाई अगाडि सारी आफ्नो जीवन पर्यन्त दान आदि पुण्य गरी आफ्नो जीवन सफल पारे । ■



धनको आकर्षण

■ नरेन्द्रनाथ भट्टराई

धनको आकर्षण भन्दा कडा र बलियो आकर्षण अरू कुनै कुराको पनि छैन । अहिलेको संसारमा त भन् यसको आकर्षण पराकाष्ठामा पुगिसकेको छ । जता हेर धनकै महिमा, धनकै पछि सबै अन्धाधुन्द दौडिरहेका छन् धनको लागि मानिसले के मात्र गर्न उच्चत भएको छैन ? धनको लागि बाबु काट्ने छोरा छन्, श्रीमती बेच्ने लोगने छन्, आफ्नो दिदी बहिनीको साथै आफ्नो देश तथा आफ्ना सन्ततिहरूलाई समेत सर्वनाश गर्ने मादक पदार्थहरूको व्यापारमा व्यस्त हुने मानिस पनि कम छैनन् । जे गरेर हुन्छ, धन जम्मा गर । हुँदा हुँदा ज्ञान, ध्यान, पाठपूजा, दान, भजन, समेत धनसँग बेचिन पुगिसके ।

गुरुकूलमा अध्ययन पूरा गरिसकेपछिको अन्तिम परीक्षा लिने सिलसिलामा धेरै पटकसम्म असफल भइरहेका एकजना विद्यार्थीलाई अन्तिम पटक गुरुले भन्नुभयो, “बाबु ! आज म तिम्हो अन्तिम परीक्षा लिन्छु, यसमा तिमी सफल भएन्नै भने सदाको लागि असफल हुनेछौ ।” यति भनी गुरुले भित्रबाट एउटा हीरा-मोती जडिएको सानो बट्टा दिई भन्नुभयो- “यो बट्टा सुरक्षित ढङ्गले लगेर मेरो गुरुको हातमा दिएर गुरुको सन्देश लिएर आऊ ।”

चेलाले बट्टा लिएर हिँडे । करीब ३ कोश पर गुरुको कुटी थियो । एक कोश पर पुगेपछि, चेलाले त्यो बट्टा राम्ररी हेरे । त्यस्तो बहुमूल्य बट्टा भित्र भन् कस्ले बहुमूल्य चीज राखिएको होला । हेरू हेरू मन लाग्यो । अर्को एक कोश पर पुगिब्जेल उनमा अनेकनल विचार आउन थाले । यस बट्टा भित्र जस्तर अति मूल्यवान् वस्तु होला । आज यतिका वर्षसम्म पनि मलाई गुरुले सफल घोषित गर्नुभएन । यस भित्रको बहुमूल्य चीज बेच्न पाए त भविष्यको लागि मलाई पर्याप्त धन पुगिहाल्लेछ । यति

विचार गरी बट्टाको बिर्को खोले । अपशोच ! बट्टाभित्रबाट एउटा फिंगो फुत्त निक्लिएर भाग्यो । बट्टाको बिर्को बन्द गरेर गुरुको कुटीमा लगेर दिए । त्यहाँ गुरुले भन्नुभयो-

“बाबु ! तिमी जीवनको परीक्षामा कहिल्यै पनि सफल हुन सक्दैनौ । जो मानिस धनलाई नै सर्वोपरि मान्दछ, त्यो मानिस जीवनमा कहिल्यै सफल हुन सक्दैन ।” ■

ध्यानकुटी विहार तथा मैत्री केन्द्रलाई सहयोग

- १) निर्वाणमूराति कथिन दाता पुच्छ:
किण्डोलबाट - रु. १६,१००/-
- २) भवानी नकर्मीबाट - रु. ५,०००/-
- ३) नीता ताम्राकार, बनेपाबाट रु. २,१००/-
- ४) रुकमणि डंगोलबाट - रु. २,०००/-
- ५) ललिता मानन्धरबाट - रु. २,०००/-
- ६) डा. सुरेन्द्र बहादुर बदे, बनेपाबाट - रु. १,५००/-
- ७) बसन्त केशरी शाक्य, बनेपाबाट - रु. १,२००/-
- ८) प्रेम केशरी शाक्य, बनेपाबाट - रु. १,२००/-
- ९) सुर्जमाया श्रेष्ठ, सांगाबाट - रु. १,१००/-
- १०) सुभद्रा चित्रकारबाट - रु. १,००५/-
- ११) सरस्वती श्रेष्ठ, बनेपाबाट - रु. १,०००/-
- १२) जनकलाल मानन्धर, बनेपाबाट - रु. १,०००/-
- १३) रत्नशोभा डंगोलबाट - रु. १,०००/-
- १४) शान्ता श्रेष्ठ, बनेपाबाट - रु. ५००/-
- १५) राकेशचन्द्र शाक्य, बनेपाबाट - रु. ५००/-

बुद्ध वचनहरू

- ★ विना विचारले कसैले न्याय गर्न खोज्छ भने त्यो न्यायाधीश होइन । जुन पण्डितले साँचो र झूठो दुवैको निर्णय गरी विचारपूर्वक पक्षपात नराखी न्याय गर्छ, उसलाई धर्म रक्षा गर्ने साँच्चिको न्यायाधीश भनिन्छ ।
- ★ धेरै बोल्ने गर्दैमा पण्डित बनिन्न, जो क्षमाशील, अवैरी तथा भयरहित छ, त्यसलाई पण्डित भनिन्छ ।

अग्रस्थान प्राप्त गर्न सफल बुद्धकालिन अग्रश्रावक र अग्रश्राविकाहरू

नेपाल भाषा अनुवाद- भिक्षुणी धम्मवती
नेपाली अनुवाद- भिक्षुणी वीर्यवती

बुद्ध शासनमा भिक्षु, भिक्षुणी, उपासक र उपासिका गरी चारवटा परिषदहरू छन् । यी चार परिषदहरूलाई बुद्ध शासन रूपी रथका चारवटा पांग्राहरू मानिसएका छन् । कुनै पनि रथको एउटा मात्र पांग्रा विग्रिए पनि उक्त रथ चलन असम्भव नै हुन्छ । त्यसैले यी चार परिषदहरू मध्ये एउटा मात्र परिषद कमजोड हुने वित्तिकै बुद्ध शासन कमजोड हुन पुग्छ । त्यसैले भगवान् बुद्धले आफ्नो जीवन कालमा यी चारवटै परिषदलाई समान महत्व दिनु भएको देखिन्छ । बुद्धकालीन समयमा बुद्धले सिकाउनु भएको शिक्षालाई लगानशील र मेहनतपूर्वक पालन गर्दै आफ्नो जीवन धन्य पार्न सफल चार परिषदका ती व्यक्तिहरू ८० जना हुनुहन्थ्यो । विभिन्न क्षत्रमा विशेषता प्राप्त गर्न सफल विशेष गुण भएका उहाँहरूलाई अग्रश्रावकको रूपमा पुजिन्थ्यो ।

सर्वप्रथम ती चार परिषदको छोटो परिचय थाहा पाओँ ।

- १) भिक्षु - प्रवर्जित जीवन विताइरहनु भएका त्यागी पुरुष व्यक्तिहरू
- २) भिक्षुणी - प्रवर्जित जीवन विताइरहनु भएका त्यागी महिला व्यक्तिहरू
- ३) उपासक - गृहस्थी जीवन विताइरहनु भएका पुरुष व्यक्तिहरू
- ४) उपासिका - गृहस्थी जीवन विताइरहनु भएका महिला व्यक्तिहरू

बुद्धकालिन समयमा एतदग्ग उपाधि प्राप्त गर्न सफल भिक्षुहरू ४७ जना भिक्षुणीहरू १३ जना, उपासकहरू १० जना र उपासिकाहरू १० जना हुनुहन्थ्यो ।

उहाँहरू ८० जनालाई नै अग्रश्रावक भनिन्थ्यो । यसबाट स्पष्ट छ, त्यागी व्यक्तिहरूलाई मात्र होइन गुण सम्पन्न हुन सके गृहस्थी नै भएपनि श्रावक कहलाइन्थ्यो ।

अब ती ८० जना अग्रश्रावकहरूको नाम र उहाँहरू कुन क्षत्रमा विशेष गुण भएकोले एतदग्गपद प्राप्त गर्न सफल हुनु भएको रहेछ, यस विषयतर्फ एकपटक नियालौं ।

एतदग्ग पदवी (अग्रपद) प्राप्त ४७ जना भिक्षुहरू -

- १) रतञ्जनुं अग्गो अञ्जासी कोण्डञ्ज्य थेरो वर्षावास अवधि बढी व्यतित गर्न सफल वा रातको महत्व बुझेका व्यक्तिहरू मध्ये अग्र व्यक्ति अञ्जासि कोण्डञ्ज्य स्थविर (उहाँ सबभन्दा बढी रातको समय विताइसक्नु भएको जेठ भिक्षु हुनुहन्छ ।
- २) महापञ्जानं अग्गो सारीपुत्र थेरो प्रज्ञावान् भिक्षुहरू मध्ये अग्र सारीपुत्र स्थविर
- ३) इद्विमन्तानं अग्गो मोगगलान थेरो ऋद्धिवान् भिक्षुहरू मध्ये अग्र मोगगलायन स्थविर ।
- ४) धूतवादानं अग्गो महाकस्सप थेरो धूतज्ञ धारी भिक्षुहरू मध्ये अग्र महाकाशयप स्थविर ।
- ५) दिब्बचक्खुकानं अग्गो अनुरुद्ध थेरो दिव्य चक्षु भएका भिक्षुहरू मध्ये अग्र अनुरुद्ध स्थविर
- ६) उच्चकुलिकानं अग्गो भद्रिय थेरो उत्तम जाति भिक्षुहरूमध्ये अग्र कालिगोधापुत्र भद्रिय स्थविर
- ७) मञ्जुस्सरानं अग्गो लकुण्टक भद्रिय थेरो स्वर मधुर गरी कुरा गर्ने खूबी भएका भिक्षुहरू मध्ये अग्र लकुण्टक भद्रिय स्थविर ।
- ८) सिंहनादिकानं अग्गो पिण्डोल भारद्वाज थेरो सिंहराजा जस्तै गर्जिएर निर्भयी पूर्वक कुरागर्ने क्षमता हुने भिक्षुहरू मध्ये अग्र पिण्डोल भारद्वाज स्थविर ।
- ९) धम्मकथिकानं अग्गो मन्ताणीपुत्तो पुण्ण थेरो धर्मदेशना गर्ने खूबी भएका भिक्षुहरू मध्ये अग्र मन्ताणी ब्राह्मणीकी पुत्र पुण्ण स्थविर ।
- १०) संखित्तेन भासितस्स वित्थारेन अत्थं विभजन्तानं अग्गो महाकच्चान थेरो संक्षिप्त रूपले बताइएको धर्मका विषयलाई विस्तृत रूपले व्याख्या गर्ने खूबी भएका भिक्षुहरू मध्ये अग्र महाकच्चायन स्थविर ।
- ११) मनोमयकायं अभि निमिनन्तान अग्गो चूलपन्थ थेरो

चित्त बलले आफ्नो शरीरको रूपलाई धेरै संख्या बनाउन सक्ने भिक्षुरू मध्ये अग्र चूलपन्थ स्थविर ।

१२) चेतो विवटू कुसलानं अग्गो चूलपन्थ थेरो

रूपावचर ध्यानलाई आफ्नो इच्छानुसार ध्यान गर्नसक्ने भिक्षुहरू मध्ये अग्र चूलपन्थ स्थविर ।

१३) सञ्जा विवटू कुसलानं अग्गो महापन्थ थेरो

अरूपावचर ध्यानलाई आफ्नो इच्छानुसार ध्यान गर्न सक्ने भिक्षुहरू मध्ये अग्र महापन्थ स्थविर ।

१४) अरण विहारीनं अग्गो सुभूति थेरो

क्लेशबाट अलगग रहन सक्ने भिक्षुहरू मध्ये अग्र सुभूति स्थविर ।

१५) दक्खिण नेय्यानं अग्गो सुभूति थेरो

उत्तम दानको पात्र हुनुभएका भिक्षुहरू मध्ये अग्र सुभूति स्थविर ।

१६) आरञ्जकानं अग्गो खदीर रेवत थेरो

जंगलमा दुःख भोगेर बस्न सक्ने भिक्षुहरू मध्ये अग्र खदीरवनिय रेवत स्थविर ।

१७) भायिनं अग्गो कड्खा रेवत थेरो

ध्यानमा रमाएर बस्न सक्ने भिक्षुहरू मध्ये अग्र कड्खा रेवत स्थविर ।

१८) आरद्ध वीरियानं अग्गो कोतिविसोसोण थेरो

वीर्यवान् भिक्षुहरू मध्ये अग्र सोण स्थविर ।

१९) कल्यान वाक्करणानं अग्गो सोणकुटि कण्ण थेरो

मन आनन्द हुने गरी कुरा गर्ने खूबी भएका भिक्षुहरू मध्ये अग्र कोटि कण सोण स्थविर ।

२०) लाभिनं अग्गो सीवलि थेरो

लाभ सत्कार प्राप्त भएका भिक्षुहरू मध्ये अग्र सीवलि स्थविर ।

२१) सद्वाविमुत्तानं अग्गो वक्कलि थेरो

श्रद्धावान् भिक्षुहरू मध्ये अग्र वक्कलि स्थविर ।

२२) सिक्खा कामानं अग्गो राहुल थेरो

शिक्खा सिक्ने श्रद्धा भएका भिक्षुहरू मध्ये अग्र राहुल स्थविर ।

२३) सद्वा पब्बजितानं अग्गो रट्पाल थेरो

श्रद्धापूर्वक प्रवर्जित हुने भिक्षुहरू मध्ये अग्र राष्ट्रपाल स्थविर ।

२४) पठमं सलाक गणहन्तानं अग्गो कुण्डधान थेरो

गोला राखी दान दिंदा उक्त दान प्राप्त गर्ने भिक्षुहरू

मध्ये अग्र कुण्डधान स्थविर ।

२५) पटिभानं वन्तानं अग्गो वङ्गिस थेरो

विचित्र ज्ञान हुने भिक्षुहरू मध्ये अग्र वङ्गिस स्थविर ।

२६) समन्तपासादिकानं अग्गो उपसेन वङ्गन्तपुत्त थेरो

श्रद्धा राज्ञ योग्य भिक्षुहरू मध्ये अग्र वंगतपुत्र उपसेन स्थविर ।

२७) सेनासन पञ्जापकानं अग्गो दब्ब थेरो

विहारमा स्थान मिलाउने कार्यमा शिपालु भिक्षुहरू मध्ये अग्र दब्ब स्थविर ।

२८) देवतानं पियमनापानं अग्गो पिलिन्दवच्छ थेरो

देवताहरूको प्रिय भिक्षुहरू मध्ये अग्र पिलिन्द वच्छ स्थविर ।

२९) खिप्पाभिज्ञानं अग्गो बाहिय दास्चर्चीरिय थेरो

छिटो मार्गफल (मुक्ति मार्ग) प्राप्त गर्न सफल भिक्षुहरू मध्ये अग्र बाहिय दारु चीरिय स्थविर ।

३०) चित्त कथिकानं अग्गो कुमार कस्सप थेरो

विचित्र तवरले धर्मदेशना गर्न शिपालु भिक्षुहरू मध्ये अग्र कुमार काशयप स्थविर ।

३१) पटिसम्भिदा पत्तानं अग्गो महाकोलित थेरो

चारवटा पटिसम्भिदा प्राप्त भएका भिक्षुहरू मध्ये अग्र महाकोलित स्थविर ।

३२) बहुस्सुतानं अग्गो आनन्द थेरो

बहुश्रुत (विद्रूता) भएका भिक्षुहरू मध्ये अग्र आनन्द स्थविर ।

३३) सतिमन्तानं अग्गो आनन्द थेरो

बुद्धि वचनलाई स्मरण गर्न सफल भिक्षुहरू मध्ये अग्र आनन्द स्थविर ।

३४) गतिमन्तानं अग्गो आनन्द थेरो

भगवान् बुद्धलाई सेवा गर्नुहुने भिक्षुहरू मध्ये अग्र आनन्द स्थविर ।

३५) उपद्वाकानं अग्गो आनन्द थेरो

भगवान् बुद्धलाई सेवा गर्नुहुने भिक्षुहरू मध्ये अग्र आनन्द स्थविर ।

३६) धितिमन्तानं अग्गो आनन्द थेरो

भगवान् बुद्ध समक्ष बारबार आई ज्ञानगुणका कुराहरू सिक्नको लागि मेहनत गर्नुहुने भिक्षुहरू मध्ये अग्र आनन्द स्थविर (घैर्यवान्) ।

- ३७) महापरिसानं अगगो उरुबेल कस्सप थेरो
धेरै चेलाहरू भएका भिक्षुहरू मध्ये अग उरुबेल
काशयप स्थविर ।
- ३८) कुलपसादकानं अगगो कालुदायि थेरो
आफूलाई श्रद्धा उत्पन्न गराउन शिपालु भिक्षुहरू
मध्ये अग कालुदायि स्थविर ।
- ३९) अप्पाबाधानं अगगो वक्कुल थेरो
निरोगी भिक्षुहरू मध्ये अग वक्कुल स्थविर ।
- ४०) पुब्बेनिवासं अनुस्सरन्तानं अगगो सोभित थेरो
पूर्व जन्मको विषयमा जान्न सक्ने भिक्षुहरू मध्ये
अग सोभित स्थविर ।
- ४१) विनय धरानं अगगो उपालि थेरो
विनयलाई राम्ररी जान्ने र विनय पालन गर्न सक्षम
भिक्षुहरू मध्ये अग उपालि स्थविर ।
- ४२) भिक्खुनोवादकानं अगगो नन्दक थेरो
भिक्षुणीहरूलाई उपदेश दिन शिपालु भिक्षुहरू मध्ये
अग नन्दक स्थविर ।
- ४३) इन्द्रियेसु गुत्तद्वारानं अगगो नन्द थेरो
इन्द्रिय संवर (संयम) गर्न शिपालु भिक्षुहरू मध्ये
अग नन्द स्थविर ।
- ४४) भिक्खु ओवादकानं अगगो महाकपिन थेरो
भिक्षुहरूलाई उपदेश दिन शिपालु भिक्षुहरू मध्ये
अग महाकपिन स्थविर ।
- ४५) तेजो धातु कुसलानं अगगो सागत थेरो
तेजो धातु ध्यान गर्न शिपालु भिक्षुहरू मध्ये अग
सागत स्थविर ।
- ४६) पटि भानेय्यकानं अगगो राघ थेरो
धर्मलाई यथासिध्द देख्न सक्षम पटिभाण (प्रतिभा)
भएका भिक्षुहरू मध्ये अग राघ स्थविर ।
- ४७) लूख चीवर धरानं अगगो मोघराज थेरो
(झुत्रो) नराम्रो चीवर लगाउन सक्षम भिक्षुहरू
मध्ये अग मोघराज स्थविर ।
- अग्रपद प्राप्त भिक्षुणीहरू -
- १) रत्तञ्जुनं अगगा महापजापति गौतमी थेरी
वर्षावास धेरै वा रात्रीको मूल्य थाहा पाउन सक्षम
भिक्षुणीहरू मध्ये अग महाप्रजापति गौतमी थेरी ।
- २) महापञ्चानं अगगा खेमा थेरी
प्रज्ञावान भिक्षुणीहरू मध्ये अग खेमा थेरी ।

- ३) इद्धि मन्तानं अगगा उप्पलवण्णा थेरी
ऋद्धिवान् भिक्षुणीहरू मध्ये अग उप्पलवण्णा थेरी ।
- ४) विनय धरानं अगगा पटाचारा थेरी
विनयधर (विनय पालन भएका) भिक्षुणीहरू मध्ये
अग पटाचारी थेरी ।
- ५) धम्मकथिकानं अगगा धम्मदिन्ना थेरी
धर्मदेशना गन शिपालु भिक्षुणीहरू मध्ये अग
धम्मदिन्ना थेरी ।
- ६) भायिनं अगगा नन्दा थेरी
ध्यान बस्ने कार्यमा रमाउन सक्ने भिक्षुणीहरू मध्ये
अग नन्दा थेरी ।
- ७) आरद्ध वीरियानं अगगा सोणा थेरी
वीर्यवान् भिक्षुणीहरू मध्ये अग सोणा थेरी
- ८) दिब्ब चक्खुकानं अगगा बकुला थेरी
दिव्य चक्खु अभिज्ञान प्राप्त गर्न सक्ने भिक्षुणीहरू
मध्ये अग बकुला थेरी ।
- ९) खिप्पाभिज्ञाणं अगगा कुण्डलकेसा थेरी
मार्गफल छिटो प्राप्त गर्न सक्षम भिक्षुणीहरू मध्ये
अग भद्वाकुण्डलकेसा थेरी ।
- १०) पुब्बेनिवासानं अगगा भद्वाकापिलानी थेरी
पूर्वजन्मको कुराहरू (विषयमा) थाहा पाउन सक्ने
भिक्षुणीहरू मध्ये अग भद्वा कापिलायनि थेरी ।
- ११) महाभिज्ञाप्ततानं अगगा भद्वाकच्चाना थेरी
उत्तम अभिज्ञा ज्ञान प्राप्त सक्षम भिक्षुणीहरू मध्ये
अग भद्वा कच्चाना थेरी ।
- १२) लूख चीवर धरानं अगगा किसा गोतमि थेरी
(झुत्रो) नराम्रो चीवर लगाउन सक्षम भिक्षुणीहरू
मध्ये अग किसा गोतमि थेरी ।
- १३) सद्वाधि मुत्तानं अगगा सिङ्गालक माता थेरी
श्रद्धावान् भिक्षुणीहरू मध्ये अग सिङ्गालक माता
थेरी ।
- अग्रपदवी प्राप्त उपासकहरू -
- १) पथमं सरणं गच्छन्तानं अगगा तपुस्स भल्लिक उपासका
- सर्वपथम (बुद्ध शासनमा) शरण आएका
उपासकहरू मध्ये अग तपुस्स भल्लिक उपासक ।
- २) दायकानं अगगो सुदत्तो अनाथपिण्डिको उपासको -
दान दिने कार्यमा रमाइलो मान्ने उपासकहरू मध्ये
अग सुदत्त नाम गरेको अनाथपिण्डिक उपासक ।

- ३) धर्मकथिकानं अगगो चित्तगहपति उपासको -
धर्मदेशना गर्न सक्षम उपासकहरू मध्ये अग्र मच्छिकासण्ड चित्त गहपति उपासक ।
 - ४) चतूर्हि सङ्घगह वत्थुहि सङ्घणहन्तानं अगगो हत्थक आलवको उपासको -
चार संग्रह उपकार बस्तु (चतुप्रत्यय) दान दिई परिषद्लाई चित्त बुझाउनु सक्षम उपासकहरू मध्ये अग्र हत्थक आलवक उपासक ।
 - ५) पणीत दायकानं अगगो महानाम उपासको -
उत्तम बस्तु दान दिन सक्षम उपासकहरू मध्ये अग्र महानाम उपासक ।
 - ६) मनाप दायकानं अगगो उगगहपति उपासको -
मनपर्ने चीज वस्तुहरू दान दिन सक्षम उपासकहरू मध्ये अग्र वैशालीको उग्र महाजन उपासक ।
 - ७) संघुपट्ठाकानं अगगो उगगत गहपति उपासको -
भिक्षु संघलाई सेवा गर्न सक्षम उपासकहरू मध्ये अग्र हत्थी गाउँका उगगत महाजन उपासक ।
 - ८) अवेच्च पसन्नानं अगगो सुरम्वट्ठ उपासको -
बुद्ध शासनमा श्रद्धावान् उपासकहरू मध्ये अग्र सुरम्वट्ठ उपासक ।
 - ९) पुगलप्पसन्नानं अगगो जीवक उपासको -
व्यक्तिलाई श्रद्धा राख्न जान्ने उपासकहरू मध्ये अग्र अभयपुत्र जीवक उपासक ।
 - १०) विस्सासकानं अगगो नकुलपितु गहपति उपासको -
भगवान् बुद्धसंग मिलेर कुरा गर्न जान्ने उपासकहरू मध्ये अग्र नकुलपिता उपासक ।
- अग्रपदवि प्राप्त उपासिकाहरू -**
- १) पठमं शरणं गच्छन्तीनं अगगा सुजाता उपासिका -
सर्वप्रथम भगवान् बुद्धको शरणमा जाने

उपासिकाहरू मध्ये अग्र सेनीय गाउँका सुजाता उपासिका ।

- २) दायिकानं अगगा विशाखा उपासिका -
दान दिने कार्यमा रमाउन सक्ने उपासिकाहरू मध्ये अग्र मिगार सेठका माता विशाखा उपासिका ।
- ३) बहुसुतानं अगगा खुञ्जुत्तरा उपासिका -
बहुश्रुत भएका (जान्ने सुन्ने) उपासिकाहरू मध्ये अग्र खुञ्जुत्तरा उपासिका ।
- ४) मेत्ताविहारीनं अगगा सामावती उपासिका -
मैत्री चित्त वलवान् भएका उपासिकाहरू मध्ये अग्र सामावती उपासिका ।
- ५) भायिनं अगगा उत्तरा नन्दमाता उपासिका -
ध्यान गर्ने कार्यमा रमाइलो मान्ने उपासिकाहरू मध्ये अग्र नन्दको माता उत्तरा उपासिका ।
- ६) पणीत दायिकानं अगगा सुप्पवासा उपासिका -
उत्तम चीज वस्तु दान दिने कार्यमा अग्र उपासिका सुप्पवासा उपासिका ।
- ७) गिलानुपट्ठाकीनं अगगा सुप्पिया उपासिका -
रोगी सेवा गर्ने कार्यमा अग्र सुप्पिया उपासिका ।
- ८) अवेच्चप्पसन्नानं अगगा कातियानि उपासिका -
बुद्ध शासनमा दृढ श्रद्धावान मध्ये अग्र कातियानि उपासिका ।
- ९) विस्सासिकानं अगगा नकुलमाता उपासिका -
भगवान् बुद्धसंग विश्वास भएका उपासिकाहरू मध्ये अग्र नकुलमाता उपासिका ।
- १०) अनुस्सवप्पसन्नानं अगगा कालि कुरर घरिका उपासिका -
कुरा सुनेको भरमा श्रद्धा राख्न सक्ने उपासिकाहरू मध्ये अग्र कुरर घरका कालि उपासिका । ■

चार प्रकारका व्यक्तिहरू

- १) गल्ती भएको छ तर, गल्ती भएको छ भनी थाहा नपाउने,
- २) गल्ती भएको छ र गल्ती भएको छ भनी थाहा पाउने,
- ३) गल्ती भएको छैन तर, गल्ती भएको छैन भनी थाहा नपाउने
- ४) गल्ती भएको छैन र गल्ती भएको छैन भनी थाहा पाउने
यी चार प्रकारका व्यक्तिहरू मध्ये पहिलो र तेस्रोलाई हीन (तुच्छ) र दोस्रो र चौथोलाई श्रेष्ठ (राम्रो) व्यक्ति भनिन्छ ।
- पहिलो व्यक्तिले गल्ती गरेर पनि गल्ती गरेको महसूस नगर्ने भएकोले उसले पुनः गल्ती गर्नसक्छ ।

- दोस्रो व्यक्तिले गल्ती भएको महसूस गरेको हुनाले भविष्यमा ऊ गल्ती गर्नबाट जोगिने छ ।
- तेस्रो व्यक्तिलाई गल्ती नभएको थाहा नभएको हुनाले भविष्यमा उसले गल्ती गर्न सक्दछ ।
- चौथो व्यक्तिलाई गल्ती नभएको थाहा भएकोले भविष्यमा पनि सतर्क भएर गल्ती गर्नबाट जोगिने छ ।

(मद्दिम निकाय)

माइग्रेन व जीवनशैली

डा. मीरा शाह

आहार विशेषज्ञ, कीर्तिपुर अस्पताल

थःगु व्यस्त जीवनपाखें थःगु निति नं ई फ्याना: योगाभ्यास, सामाजिक ज्याय् छ्यलेमा:। नकारात्मक सोच इलय् हे त्वःता छ्वय्यमा:। मनय् सकारात्मक विचाःत वय्केमा:। यदि मनय् यक्व हे नकारात्मक खँ वयाच्चनीगु खःसा मानसिक ल्वगि तकं जुया वनेफु। ई दुबलय् हे सचते जुइमा:। थःगु छेँजःपिनिगु निति नं ई बीमा: अर्थात् उमिलिसे ई फ्यायबलय् नं मानसिक नापं पारिवारिक सुखशान्ति दइ।

माइग्रेन थीथी कारणं जुइ। जीवनशैली सहज मजूगुलिं, व्यस्तताया हुनिं, नसात्वँसाय् ध्यान मव्यूगुलिं वा सामाजिक वा आर्थिक भारया कारणं नं जुइफु। हाकनं माःकथंया आराम, न्त्यः मगात धाःसा, मनय् यक्व खँ त्वाइगु, नकारात्मक सोचया हुनिनं माइग्रेन जुइफु।

यदि पुलांगु माइग्रेन खःसा चिकित्सकया सल्लाहकथं थुकिया वासः याय् हे मा:। थुकिया नापनापं घरेलु ज्याखं, नसात्वँसां न थुकियात म्हो याय्त ग्वाहालि याय्फइ। गथे कि –

- अप्वः पुकातःगु छ्यातःगु नसाज्वलं नय्मज्यू। पोषक तत्वं भीगु फुक्क शरीरयात रक्षा यानाच्चनी। थुकिं यक्व हे ल्वय्या नापनापं माइग्रेनयात म्हो याइ।
- छ्यातःगु नसाज्वलं, ससेज, हट डग, आदि नय्गु त्वःतेमा:।
- चक्कलेट अप्वः नय्मज्यू।
- चीज दुगु नसाज्वलं मछ्यलेगु। थुकी दुगु टायरामाइन धइगु तत्व ता:इतक छ्यलाच्चंसा वा नयाच्चंसा थुकिं बांमलाःगु लिच्चः नं लाकेफु।
- मद्यपान विशेष यानाः रेड वाइन मत्वनेगु वा म्हो जक त्वनेगु।
- नसाज्वलनय् नय्गु सोडा, अजिनोमोटो मछ्यलेगु।
- आइसक्रिम, बद्वाया अचार, क्रिम यक्व, चिल्लो दुगु धौ मनय्गु।
- अप्वः मात्राय् क्याफिन मछ्यलेगु। म्हो जक याःसा उलि लिच्चः लाकि मखु। तर यक्व मात्राय् छ्य यलधाःसा थुकिं बांमलाःगु लिच्चः लाकेफु।

- अथे हे क्यालोरी मदुगु चिनी अर्थात् आर्टिफिसियल चिनी अप्वः छ्यल धाःसां नं माइग्रेन जुयफु। गुलिखे मधुमेह अर्थात् चिनीया ल्यय् जूपिं ल्वगितसें थजाःगु चाकुगु नसाज्वलं छ्यलेगु यानाच्चंगु दु। थ्व खास हे बांलाःगु मखु।
- ह्याउंगु ला अर्थात् खसि, म्येय्या ला अप्वः नय्गु यात धाःसा नं माइग्रेनया नापनापं समस्या ब्वलनी।
- जङ्फुड अर्थात् पाकेटया तयारी नसाज्वलं गथे कि कुरकुरे, चाउचाउ आदि नासाज्वलनं उच्च रक्तचापया नापनापं माइग्रेन व मेमेगु समस्या जुयावइ।
- नय्गु नसाय् भिटामिन वि, डि दुगु नसाज्वलंत नं दुथ्याकेमा:।
- भोजन नय्गु ई फ्याफक्व छ्गू हे इलय् जुइमा:। अर्थात् नियमित इलय् जुइमा:। नय्गु ईयात च्यूताः मतइगुलिं नं थजाः गु समस्या ब्वलनीगु खः।
- पर्याप्त मात्राय् घनेमा:। न्त्यः मवल धकाः मद्यपान याय् मज्यू। बरु ख्वाउँ लखं ल्हाः तुति सिलाः आराम याय्मा:।
- छुं छुं घरेलु विधिं वा ज्वलं छ्यलाबुलां माइग्रेन म्हो याय्गुली ग्वाहालि याइ।
- लेभेण्डर तेल : २०१२ या छ्गू अनुसन्धानकथं माइग्रेन जूगु इलय् १५ गू मिनेटक थुगु चिकपाखें मसाज यात धाःसा तसकं म्हो याःगु क्यंगु दु।
- अक्युप्रेसर : थुकिं ल्हाःया पतिं, ल्हाःपाय् दुगु विनदु (प्वाइन्ट) य् क्वत्यल धाःसा नं माइग्रेन म्हो जुइ। अक्युप्रेसरं छ्यय् स्याःगु, माइग्रेनया निति बांलाकूगु थीथी अनुसन्धानं नं क्यंगु दु।
- नवः घायूं (पुदिना) या छ्यलाबुला व चिकं: नवःघायूं चिकनय् मेन्योल दुगुलिं थुकिं माइग्रेनया समस्यायात म्हो यानाबी। थुगु चिकं छ्यनय् कपालय् बुइगु याःसा माइग्रेन जुइगु वाक्वाकी स्याइगु इत्यादी म्हो जुइ।
- पालु : नसाज्वलनय् पालु तय्मा:। वाक्वाक् वइगु इलय् पालुं बांलाःगु लिच्चः लाकी। थीथीकथंया अनुसन्धानपाखें नं थ्व खँया पुष्टि जुइद्युकूगु दु।

- योगाभ्यास यायःगुः नियमितकथं योगा, शारीरिक अभ्यासं माइग्रेनया नापनापं यक्व हे ल्वय् लंकेत ग्वाहालि याःगु दु ।
- नसाज्वलनय् म्याग्नेसियमया छ्यलाबुलाः म्याग्नेसियम दुगु नसाज्वलंया छ्यलाबुलाखापे यक्व हे बांलाःगु लिच्चः लाःगु थीथी श्रोतं पुष्टि याःगु दु । थी मज्यूगु अर्थात् महिनावारीइ खनेदइगु समस्या आदि नं म्याग्नेसियमया छ्यलाबुलां थुकियात म्हो यानबी । बरां, हाम्वः, काजु, पिनट बटर, प्राजिल बरां, ओटस, ख्यैय, दुरु आदि म्याग्नेसियम दुगु नसाज्वलं खः ।

थुकिया नापनापं मौसमकथंया सि अर्थात् फलफूल व तरकारी नयःगु यायःमाः । वेमौसमी खानापाखे फयांफक्व तापाक्क हे च्वनेमाः ।

थःगु व्यस्त जीवनपाखे थःगु नितिं न ई फ्यानाः योगाभ्यास, सामाजिक ज्याय् छ्यलेमाः । नकारात्मक सोच इलय् हे त्वत्ता छ्वयःमाः । मनय् सकारात्मक विचाः त वयक्मेमाः । यदि मनय् यक्व हे नकारात्मक खं वयाच्चनीगु खःसा मानसिक ल्वगि तकं जुया वनेफु । ई दुबलय् हे सचते जुझमाः । थःगु छ्वेंजःपिनिगु नितिं न ई बीमाः अर्थात् उमिलिसे ई फ्याय्वलय् नं मानसिक नापं पारिवारिक सुखशान्ति दइ ।


अथे हे थः जःखः वा ज्या याययु नितिं सहज वातावरण्या सिर्जना यायःमाः न्त्यावले तनाव मदुगु व लसतां जाःगु जीवन हनेमाः । थुकिं भीपिं स्वस्थ्य जुया च्वनेगु नितिं ग्वाहालि यानाच्चनी । ■

(साभार- 'लहना' २०७५ साल चैत्र २६ गते, मंगलवार)

- जसको पाप कर्मलाई पुण्य कर्मले ढाकछ, त्यसले यो लोकमा बादलबाट छुटेको चन्द्रमाले झै तेज फैलाउँछ ।
- केश फुलैमा स्थविर (जेठो) भनिन्त, उसको आपु परिपक्व होस् व्यर्थे जीवन गुमाउने बढा भनिन्छ । - बौद्ध उपदेशहरू

थ्रद्वाराजाली

भिक्षु अश्वघोष प्रति



हिम शिखरको काखमा रहेको
यो, पुण्यभूमीको एक चेनशील बौद्ध भिक्षु
कर्तव्यनिष्ठ मिलनसार व्यक्तित्व भएका
यस ज्ञानभूमीका एक चम्किलो तारा

बौद्ध धर्ममा सात दशकसम्म सेवा गरेका
सामाजिक परिवर्तनका लागि
सशक्त बौद्ध विद्वान् कहलिएका
जीवनको हरेक मोडमा रतिभर नथाकी
जनसेवामा तै आफ्नो जीवन अर्पण गर्ने
प्रतिभाशाली बौद्ध भिक्षु अश्वघोष
तिम्रो लगनशीलता तिम्रो इमान्दारिता
मानवताको एक नमूना भन्न करै लाग्छ

तिमीले देखाएका मानव सेवाका रेखाहरू
कोरिने छन् भौलिका कर्णधारहरूले
तिम्रो सेवा र तिम्रो तपस्याहरू
यस मातृभूमीका लागि पथ प्रदर्शक भए
सदियौं देखिको अङ्घ्यारो पथका लागि
जीवनभरमा संगालिएका ज्ञान र प्रज्ञा
प्रज्वलित भएका छन् एक दीपक जस्तै
यही दीपक समाज सेवाको लागि टेवा बन्न पुगोस्
तर यस अनित्य संसारको नियमले बाँधिएका सबैले
एकदिन रोग व्याधीको घेरामा घेरिनु पर्दौहेछ
एकदिन यस नश्वर शरीरले मृत्यु वरण गर्नुपर्दौ रहेछ ।

सायद यही रहेछ प्रकृतिको नियम पनि
तिम्रो अमर कीर्ति आकाशको ताराभै चम्किरहने छ ।
यही कीर्तिले धर्म चिन्तकहरूलाई प्रेरणा दिइरहने छ
आज तिम्रो गुणानुस्मरण गर्दै हामी शोकाकुल छौं
तिम्रो पुण्य स्मृतिमा सुगति र निर्वाण कामना गर्दछौं ।

॥ नुच्छेरत्न बुद्धाचार्य, भक्तपुर

मां बौया गुण अनन्त खः

माया मानन्धर

मां बौया गुणया वयान शब्दं यानाः साध्य मजूः।
मां बौया गुण विशाल अथवा अनन्त खः। गुलिनं प्राणीपिंसं
संसार खनाच्चन व मां बौया कारणं हे खः। मां बौया
नुगलय् थः सन्तान प्रति मैत्री, करुणा, मुदिता व उपेक्षा
भाव विलिविल जाया च्चनी। व हे कारणं थः सन्तान
जन्म जुइवं हे नसा, त्वंसा, सुसाकुसाः यानाः तःधी याइ,
इलं व्यूगु शिक्षा वियाः समाजया न्त्यःने योग्यम्ह व्यक्ति
दयेकेगु कुतः याइ। “मां बौ हे ब्रह्म खः” धैगु गौतम
बुद्धयाधापू बौद्ध साहित्य उल्लेख जुयाच्चंगु दु। थः
मस्तयसं न्त्यागु हे अपराध याःसां उमिके व्वला सायेगु
भावना व्वलंकी मखु। थः सन्तानयात गथे यानाः भिंगु
लय् छ्वये फइ धयागु विचाः मांबौपिंसं न्त्यावलें
यानाच्चनी। अभ मांया नुगलय् थः सन्तान न्त्याक्व हे
वांमलाःसां, लाटा जूसां, अपाङ्ग जूसां उलि हे प्रिय
जुयाच्चनी। थः सन्तानया लागिं मां धयाम्ह तसकं भरोसा
व विश्वासीम्ह पासा जुयाच्चनी। व हे कारणं जुइ
मनूतयसं न्त्यागु दुःखय, पीडा व भय् वल धाःसां दकलय्
न्हापां मांयात पुकारे याइ।

मामं थः सन्तानयात रक्षा यायेगु लागी गुलितक
त्याग यायेकु धयागु, बुद्धकालीन व जातकया घटनात
यक्व दु। उकी मध्ये महोसध जातकया छगू घटना
महत्वपूर्ण जू। बोधिसत्व महोसध पण्डितया रूपय् न्याय-
निसाफ यायेगुली नामी जुयाच्चंगु खः। छक्व छम्ह मिसां
थः मचा ज्वना वयाच्चंगु इलय् मनूया भेष धारण यानाः
मचा नयेत वःम्ह यक्षणी छम्ह नापलातं। निम्ह खँ ल्लाल्हां
नापनापं वनाच्चन। लय् ववं मचाया मांयात लः त्वने
प्याचायाः मचायात वँसं तयाः पुखुलि वनाः लः त्वं वन।
लः त्वनाः च्यय् थहां वयाः स्वःवलय् व यक्षनी थः मचायात
खुया बिसिउं वनाच्चंगु खंकल। मांम्ह काचाकाचां वया
लिउलिउ व्वाय् वनाः लिउ वन व जिम्ह मचा हजि धकाः
धाल। तर भेषधारी यक्षनीनं थ्व छम्ह मखु जिम्ह मचा
धकाः मचा वीत अस्वीकार यात। निम्ह बोधिसत्व महोसध
पण्डितयाथाय् थ्यकः वन। अन थ्यकाः निम्हेस्यां उम्ह
मचायात थः मचा धकाः दावी यानाः ल्वानाच्चन। महोसध
पण्डितं उम्ह मचाया मां सु खः धयागु सिउसां नं
जनमानसय् न्याय निसाफ क्यने माःगुलिं धया विज्यातकि

मचायात निम्हेस्यां निखे साला सुनां लाका कायेफत मचा
उम्हेसिया जुइ। थ्व खँ न्यनाः मचाप्रति नुगलय् करुणा
व मैत्री दुम्ह धाथेम्ह मामं मचायात कष्ट जुइ, ज्यान
वनेफु धकाः अथे सात्तुसालेगु ज्या यायेत लिचिल। बरु
मचा रक्षा जुइगु खः सा छं हे मचां जुल धकाः त्वता
बिल। अले बोधिसत्व महोसध पण्डितं धाथेयाम्ह मां थ्व
हे खः धकाः प्रमाण याना बिल छाय् की मांया नुगलं जक
थः मचायात रक्षा यायेत उलितक त्याग यायेफइ न कि
मेपिंस।

अथेहे मेगु छगू मातृस्नेहया घटना उल्लेख
यायेवहःजू। गौतम बुद्धया इलय् सुप्पवासा धयाम्ह छम्ह
मिसाया सीबली धयाम्ह मचा गर्भय् दुगु अवस्थाय् तसकं
सास्ती फयेमाल। प्रस्तुती व्यथाया इलय् नं सिइला
म्वाइला धयाथें च्वक हे तसकं सास्ति नयेमाल, जब मचा
जन्म जुल मातृस्नेह जायाः न्हापाया दुःख कष्ट फुकं
ल्वःमंकल। भिक्षुपिं सहित बुद्धयात भोजन दान यानाः
उत्सव हन। व हे इलय् भगवान बुद्धं सुप्पवासायात
न्यनाविज्यात कि हानं सन्तान बुइकेगु इच्छा दनि ला ?
सुप्पवासां न्त्यसःया लिसलय् धाल, ‘थज्याःपिं मस्त अभ
न्त्यम्ह जन्म वीगु इच्छा दनि’। थुगु वाखं नं सीदुकि
मातृस्नेह गुलितक्क तफाः जू। थः मचाप्रति मांया नुगः
गुलित विशाल जू।

थुलि भनं गुण जाःपिं मांबौपिंत संसारया दकलय्
सर्वश्रेष्ठ धायेकाः च्वपिं मनूतयसं सेवा व पूजा याये
सयकेमा: धकाः बुद्धं धयाविज्याःगु दु। मां बौयात सत्कार
व पुजा याये सःसा उमिगु जीवन धन्य जुइगु व मसल
धाःसा वयागु जन्म धिक्कार जुइफु, पतन जुइफु धकाः
बुद्धं वारम्बार कनाविज्याःगु दु। ‘मातापितु उपत्थानं एतं
मंगल मुत्तम’ धकाः मांबौपिंत उपस्थान वा सेवा सुश्रूपा
याःपिंत मंगल जुइगु उपदेश मंगल सुत्रय् कनाविज्याःगु
दुसा ‘यो मातरं पितरं वा जिन्नकं गत योव्वनं बहुसन्तो
नं भरति तं पराभवतो मुखं’ धकाः थः सक्षम जुयाच्चंगु व
यौवन अवस्थाय् नं मांबौपिंत यायेमाःगु सेवा सुसाः मयाःपिं
पतन जुइधकाः पराभव सुत्रय् कनाविज्याःगु दु। अथेहे
क्षमता दःसां नं थः मांबौपिंत पालन पोषण मयाःपिं हे
वास्तविक रूपं चण्डाल खः धकाः वसल सुत्रय् कनाविज्याःगु

दु। थुकथं बौद्ध साहित्यम् थें मां बौया गुणयात् च्वच्छानातःगु साहित्य शायद मेगु दइमखु ।

तर्तमान परिस्थिति मां बौया गुण त्वःमंका अपमान याइपि अप्वः खने दयावयाच्वंगु दु। अथे यायेगु तःधंगु अपराध खः। जबरजस्ती मां बौयाके अंश क्या: मां बौयात है पितिना वृद्धा आश्रमय च्वनेत बाध्य याइपि सन्तान अप्वयावःगु दु। थःत वृद्धाश्रमय तयेयंकूसां मां बौपिंसं थः परिवार व सन्तानयात आशीर्वाद वियाच्वंगु दृश्य सकस्यां स्वयाच्वंगु दु।

सन्तानपिंसं उमिगु ऋण पुले सयेकेमा: धकाः बुद्धं कनाबिज्याःगु दु। बुद्ध स्वयमं नं मांया गुणया ऋण पुलेगु लागि स्वर्गीय जुइ धुंकूम्ह मायादेवीयात तावतिसं भुवनय विज्यानाः अभिधम्म देशना यानाबिज्याःगु बुद्ध जीवनीया आधारय सिइके फुसा अग्रशावक सारीपुत्र महास्थविरं जीवनया अन्तिम इलय थःगु छेँय विज्यानाः अन्धविश्वासीम्ह मांयात उद्धार यानाः सम्यक दृष्टिइ लाकाः तिनि थः निर्वाण जुया विज्यागु घटना सारिपुत्रया जीवनीइ उल्लेख जुयाच्वंगु दु। मेमेगु धर्म ग्रन्थय स्वःसां नं मांबौपिन्त उच्च स्थानय तयातःगु दु। उकिं हे जुइमा: दच्छिया छक्कवः जूसां मांया ख्वाः स्वयेगु न्हि हनाः मां यात सम्मान यायेगु प्रचलन दयाच्वंगु। बुद्ध जन्म जूगु नेपा: देया थ्व तसकं है बांलागु परम्परा व संस्कार खः। थुकिं यानाः मां, बौ पिंत हनेगु दिं लुमंका बी, उमिं प्रति न्हियान्हिर्थ यायेमाःगु कर्तव्य अवोद्ध यानाबी। मांबौ मदये धुंकूगु अवस्थाय नं उमिगु नामं थायथासय वना दान धर्म याइ, गुलिस्यां मांबौया नामं सामाजिक ज्याख॑ याइ। मांबौ मदुपिंसं बुराबुरीपिंत हनाः नं थ्व नखः न्यायेकेगु याः थ्व बांलाःगु पक्ष खः।

थज्याःगु बांलाःगु सामाजिक पक्षयात समाजं सम्बद्धन यायेमाःगु दु। मांबौया ख्वाः स्वयेगु दिन छन्हुजक औपचारिकता पुरे यायेथें मयासे जीवन पर्यन्त उमित यायेमाःगु कर्तव्य पूवंकल धाःसा दुनुगलीनिसं उमिगु पाखें प्राप्त जुइगु आशीर्वाद पाखें जीवन मंगलमयी जुइ, पतन्नोमुख जुइमखु व नापं कुलंगार वा चण्डाल जुइगु पाखें बचे जुइफइ। ■

(साभार- 'नेपालभाषा टाइम्स'
२०७६ साल वैशाख १८ गते, बुधवार)

श्रद्धेय संघनायक अश्वघोष महास्थविरया लुमन्ति



छःपि खः यल देशयाम्ह बुद्धरत्न शाक्य
छःपि हे खः बुद्ध धर्मया न्ह्यलुवाः
छःपि हे खः बौद्ध जागरणया लागि
छगु थासं मेगु थासय चाहिला विज्याःम्ह
बुद्ध शासनया लागि न्ह्याको दुःखजूसां
दुःख मताईम्ह
बहुजन हिताय, बहुजन सुखायया लागि
बुद्ध शिक्षा प्रचार प्रसार याना विज्याईम्ह
न्ह्याम्हसितनं व्यवहारिक ज्वीगु स्व धकाः
ज्ञान विया विज्याईम्ह भन्ते खः छःपि
विद्वान मखु ज्ञानी ज्वीगुली तिवः विया विज्याईम्ह
छःपि हे खः जिपि फुक्कसिया गुरु
श्रद्धेय भिक्षु अश्वघोष महास्थविर ।
नेपाल खुम्हम्ह संघनायक छःपि
नेपाल राष्ट्रिय ध्वायनं सम्मानित जुयाबिज्याःम्ह
छःपिन्त निर्दयी कालं सुनानं मखंक यंकल
अथेसां छःपिन्त याकन हे निर्वाणया हेतु चूलायमा
थ्वहे खःजिपि फुक्कसियानं कामना ।

■ सुभद्रा स्थापित

सर्भिक्स क्यान्सर

सर्भिक्स छगू मिसातय् प्रजनन प्रणाली दुनेया अंग खः । थव अंग योनिया अन्तिम व्व खःसा मचाछेया न्हापांगु व्व खः । मचाछेया तसकं चीपुगु व्व खः । थुकियात मचाछेया गःपः नं धायेगु या: ।

सर्भिक्सय् चिप्पाचागु प्पाः दइ, अर्थात् थव मचाछेया लुखा खः । थव हे लुखा प्पालं मिसातय् लय् लय्पतिकं थीमजिउ जुइगु हि कुहाँ वइगु खः । अले मचाछेय् च्चम्ह मचा नं थव हे लुखा जुयाः पिहां वइगु खः अथवा बुइगु खः । थव सर्भिक्स मचाबलय् निष्क्रिय जुयाच्चनीसा ल्यासे जुयावःलिसे सशक्त जुयावइ । अर्थात् लय्लय्पतिकं थीमजिउ जुइ, मचा दइ, मचा बुइ, यौनसम्पर्क जुयावनी ।

मिसात बुरि जुयावनकि सर्भिक्स नं निस्क्रिय जुयावनी । थीमजिउ दिनावनी । मचा बुयके माली मखु । यौन क्रिया नं म्हो जुयावनी । अले बुलुहुं गनावनी । सुखु चिनावनी । योनी नं गनावनी । मिसा हार्मोनया अभावया कारणं योनि रस नं सेचन जुइमखु । गुकिं यानाः यौनसम्पर्कया लागिं न चिकं छ्यलेमाली ।

सर्भिक्स क्यान्सरया मूः कारण खः – ह्यम्यान पापिलोया भाइरस (HPU) । थव हे भाइरसं यानाः विषाणुया कारणं सर्भिक्स क्यान्सर जुइगु खः । अय जुयाः थौकन्हय् मचानिसें नकतिनि ल्यासे जुयावःपिं किशोरीतय्त थव विषाणु विरुद्धया खोप कायेकेत सल्हा वियाच्चंगु दु । इलय् हे थव सुइ क्यातल धाःसा सर्भिक्स क्यान्सर जुइमखु । सर्भिक्स क्यान्सार खास यानाः यौन मामिलाय् तसकं सशक्तपिं मिसातय्त जुइ । बहुयौन पासापिं दुपिंत जुइ । मचानिसें किशोरी ईनिसें यौनकासा मिताच्चंपित जुइ । यौन ल्वय् दुपिं मिसातय्त जुइ । एचआइभी, एडस ल्वचं कःपिं मिसातय्त नं जुइ । धुम्रपान व लागू पदार्थ सेवन याइपित जुइ । मचा अप्वः दुपिंत जुइ । परिवार नियोजनया लागि हरमोन युक्त वासःया ट्याव्लेट वा सुइ वा मेमेगु कथंया वासः ताःतक प्रयोग यानाच्चंपित जुइ ।

क्यान्सर ल्वय् धयागु शरीरय् गनं नं च्चंगु अंग सामान्य स्वयां अप्वः प्रयोग जुयाः उकिया सामना यायेगु लागि व अंगयाकोषत अनियमित व अनियन्त्रित कथं असामान्य कथं बढे जुयावइगु ल्वय् खः । शरीरय् च्चंगु कोषत ईकथं सिनावनी, न्हूगु दयावइ । तर थथे अनियन्त्रित कथं असामान्य कथं विकास जुयावःगु कोषत सिना वनीमखु । अन छुं कथं दबाब लातकि झन् झन् जक बढे

॥ डा. तुलसीनारायण श्रेष्ठ

जुयावइ । अनंति लिपा ग्वाराग्वारा चिनावइ, गथः गथः चिनावइ । बुलुहुं म्हय् न्यनावनी । अज्याःगु हे गथः व ग्वारायात ट्युमर धाइगु खः । हिया प्रवाहं छ्यथासं मेथाय् थ्यनी, अले म्हय् न्यंक न्यनी ।

खला सर्भिक्स क्यान्सर जूसा न्हापा न्हापाया अवस्थाय् छुं नं लक्षण व चिं खनेदइमखु । लिपा जूलिसे थीमजिउ जुइगुया दथुइ दथुइ नं हानं हानं हि कुहाँ वयाच्चनी । यौनसम्पर्कया इलय् वा लिपा नं हि बाः वयाच्चनी । थीमजिउ दीघुंकः लिपा नं इलय् व्यलय् हि कुहाँ वयाच्चनी । प्पाः स्याइ, कालय् स्याइ, यौनसम्पर्कया इलय् स्याइ । यौन सम्पर्कय् ज्या मछिना वई । योनिस नवइ, हि ल्वाकज्याना वई । थज्याःगु लक्षणत मेमेगु ल्वचय् वा संकमणया कारण नं जुइफु । अय जुयाः निदानया लागि डाक्टर क्यनेमाः । अले जक ल्वय् पत्ता लगे जइ । क्यान्सरया अवस्था:

क्यान्सर न्हापा ला छ्यथाय् वा छगू अंगय् वा छ्व्यय् जक सुरु जुइगु खः । व हे अवस्थाय् ल्वय् लुइकेफत, वासः यायेफत धाःसा तसकं अःपुक जक मखु, ल्वगियात नं याउँक लायेकेफइ । खर्च नं यक्व जुइमखु । वासः नं ताःइ तक यायेमाली मखु । तर जब ल्वय् निदान लिपा लाइ, क्यान्सर जूगु अंगं जवंखवं च्चय् व्यवय् यक्व थासय् बुलुहुं बुलुहुं रक्तसंचार पाखें थाय् थासय् थ्यनेघुंकी । अले वासः याये थाकुइ । वासः यानाः नं लंके थाकुइ । न्हापा ला सर्भिक्सय् जक जुयाच्चंगु क्यान्सर अनं न्यना वनाः नापनापं वा दुने दुने थ्यंक दुहां वनी । नापच्चंगु ग्रन्थीत थियाहइ ।

उकथं अवस्था तच्चः जुयावलकि क्यान्सरया अन्तिम अवस्थाय् थ्यनी । ल्वय् च्चप्पःचाय, खिप्पःचाय, पेलिभसय् जक मखु तातापाःगु अंगत गथेकि स्यैं, व्यवय्, स्वैं आदिइ थ्यनी । लिच्च भ्वाइमखु, लनीमखु । वासः याःसां ताःतक भ्वाइमखु ।

क्यान्सरया वासः ला न्हापा ला च्चय् न्ह्यथना थें जाःगु क्यान्सर जुइगु अवस्थापाखें तापाक च्चनेगु खः । इलय्, किशोरी इलय् सुइ कायेमाल । व्याहा यानाः भचा वैश वनकि दयः छकः टेस्ट याना स्वयेमाला । अले सर्भिक्स क्यान्सर खनेदत धाःसा माःथैं वासः यायेमाल । वारय् यायेमाल । अपरेशन यायेमाल । डाक्टरया सलहा कथं न्ह्यज्यायेमाल । ■

(साभार- 'नेपालभाषा टाइम्स' २०७६ साल बैशाख १३ गते, शुक्रवार)

छगः थीगु नौ भन्ते अश्वघोष मन्त

● बिमला शाक्य

भन्ते महं मफु । ग्राण्डी सिटि हस्पितलय् धाःगु न्यना । दर्शन याःवना । वसपोल अस्पतालया खाताय् गवतुलाच्चन । विरामीथें मच्चं । शान्त मूर्ति । वसपोलयात विचाःयाना च्चना विज्यापिं भन्तेपिसं वालाना वयाःच्चंगु दुधया विज्यात । मन याउँसे च्चंकाः लिहाँ वया ।

वहे जिगु लिपाँगु दर्शन जुल । वसपोलया सब यात्राय् वना । लैं दुछि गुरुया गुण लुमना वल । जिगु नुगः मच्चन । मदुम्ह गुरुया अन्तिम वन्दना याय्गु मन वन । कर्णदिपया दुने वनाः वसपोलयात वन्दना याना । वसपोलया ख्वाः स्वयाः याउक न्त्योः वयका विज्याःम्ह थें च्चं । ताउ स्वया । मचाय्क ख्ववि बाः वल । गुलि पनेत स्वया पने मफु ।

वसपोलया लुमन्ति जितः लित्तुलित्तु लित ।

धर्मकीर्ति विहारे स्थापना जुगु ‘धर्मकीर्ति अध्ययन गोष्ठिया’

स्थापना निसें वसपोल धर्मानुशाषक । जिनं छम्ह विद्यार्थी । अप्वः ध्याथें वसपोलं व्वंकाः विज्याई । वसपोलं व्वंकाः विज्याईगु मेपिनिगु स्वयाः यक्व पाः सैद्धान्तिक मखु, व्यवहारीक शिक्षा थुइका विज्याई ।

विद्वान् जुइगु सोयाः भिम्ह, विवेक दुम्ह मनू जुइगु बाँलाः – थ्व वसपोलया धापू । असल शिक्षा भाग तःगु तक हे पिकया विज्यात । लेख च्चयगु, ज्याभवलय् नवाय्गु वानी याका विज्याःम्ह वसपोल गुरु खः ।

वसपोलं लिसा लिसा कयाः ध्या विज्याई “मनं खनाः ज्या याय् सयकि । विहारे वयाः बुद्ध्या शिक्षा व्यवहारे छ्योसाः जक विहारे वयागुया ज्याखेले जुई । मखुसा धवःचां तरकारीया सवाः मथूथें विहारे वयागुया ज्याः ख्यले दैमखु ।

‘वसपोलया म्हय् च्चंगु चिवर क्यना: चिवर पुनेवं भिक्षु मखु । बुद्ध्या ईलेनं लाभ सत्कारया लोभं भिक्षु जुइपिं यक्व दु आनं दु । वसः भिक्षु मखु, नुगः भिक्षु जुइमाः ।’

वसपोलं नुगले लूःगु सकता प्वंका विज्याई । नुगलय् गथे लुल अथेहे म्हुतुं पिज्वई । सुइतं लयताय्केत नवाना नं विमज्याः । ज्या नं याना विमज्याः ।

वसपोलया धर्म सम्बन्धी विचाः मेपि नि स्वयाँ गाककं पाः । वसपोल धर्मगन्थय् च्चयातल धायवं मिखा तिसिनाः जुइमज्यू । २५०० वर्ष न्हयो च्चयातःगु त्रिपिटक्यनं ब्राह्मणवाद दुथागु दुध्या विज्याई ।

पञ्चशील ल्हाः विन्तियानाः भगवानयाः न्हयोने प्रार्थना जक याय्गु मखु । पालन यायेगु खः । प्रार्थनाहे याय्माः धयागु मदु । वसपोलं ध्या विज्याई ।

वसपोलयागु मूगु खँ गुलिसितं यो ताइमखु । वसापोलयात कम्युनिष्ट भन्तेन धाःगु न्यना । तर वसपोलया न्हयने नवाय् मफु ।

विदेशे वना: अध्ययन याय् म्वाक थगुहे देशे धाथेपिं भिक्षुपिं दयकेत २०३८ सालय् भिक्षु तालिम केन्द्र स्थापना याना विज्यात । थ्वहे नेपाःया न्हापांगु भिक्षु तालिम केन्द्र खः ।

आः दुपिं दक्ष व ल्याय्म्हपिं भिक्षुपिं अप्वयानाः वसपोलयाहे शिष्यपिं खः ।

वसपोल स्वतन्त्र चिन्तन व स्वतन्त्रयात महत्व विया विज्याईम्ह गुरु खः । वसपोलया शिष्य भिक्षुपिसं धाः



DhammaDigital

कथं (जि गुरुनाप मच्चना; पिहाँवया:) स्वतन्त्ररूपं धर्मप्रचार याना छिपिंयं योग्य क्षमतावान् जुया: थासं थासे व्यवहारीक बौद्ध शिक्षा प्रचार या: हुँ गुरु नाप व्यपुना च्वने म्वाः ।

विहारे वइपि उपासकतयसं बुद्ध्या मूर्ति छाइगु व वसपोलयात वीउगु दक्षिणानापं सकसिगु न्त्योने क्यना विज्याई ।

जलपान, भोजनय शिष्यपिन्त मद्यकं छु छतानं नया विज्याई मखु । मसीक तया विउगु सिलकि तं चाई । नया विज्याई मखु । सकसितं ईना विज्याई ।

बुद्ध क्रान्तिकारी, ईःहिली । मनुया विचाः नं हिली छुनं वस्तु न्त्याबले ल्यनि मखु । भीगु दृष्टिनं उकथं हिलेमा: । क्वपुंग विचाः मदयका छवयमाः । वसपोलं बारम्बार धया विज्याई ।

चिवर पुनेवं, त्यागी जुइमखु । वसपोल छुकेन व्यपुना विमज्याः । धाथें त्यागिम्ह ।

न्त्यामेसितं ग्वाहालि यायत न्त्यः चिलाः थः कतः मखु, सकले उथें खना विज्याइम्ह, भ्याः भचाः हे उसि मचाम्ह, वसपोल ।

थःगुहे कमीकमजोरी उलाः क्यनाः, सकसितं न्हीकाः न्त्यइपुक स्यना विज्याई ।

म्हं फत्तले गां गामे विज्यानाः सकसितं हित व कल्याण जुइगु बुद्ध्या व्यवहारीक शिक्षा प्रचार याना विज्याइम्ह वसपोल भन्ते ।

च्वसा च्वयगुली उलिहे ल्हाः च्वः । तुति स्यानाः पिहाँ विज्याय मफुसां भ्याः भचाहे उसि मधासे १५० गुं मयाक सफू च्वयाः धर्म प्रचार याना विज्यातः ।

वसपोल समाजसेवी भिक्षु, हाःनाः मदुपिं चीमिपिं मचातयत बनेपा बाल आश्रम 'मेत्ता सेण्टर' स्वनाः विज्यात ।

वसपोल भन्तेयात महसीकेत दुर्यंक वालाः स्वल अलेतिनि वसपोलया यचुगु नुगः खनी ।

अश्वघोष महास्थविर जि गुरु जक मखु अभिभावक नं खः ।

मनूया जन्म निकः जुई धाई । अज्ञानी मचा यात मामं जन्म वी । उमित ज्ञानया लैंपू क्यना विज्याः म्ह पूज्य गुरु अश्वघोष भन्तेयात कोटी कोटी वन्दना । ■

अनिच्चावत संखारा उप्पादवय धम्मिनो उपजिज्ञत्वा निरूजभन्ति तेसं वूपसमो सुखो



जन्म :
बि.सं. १९८७ वैशाख २८

दिवंगत :
बि.सं. २०७५ भाद्र ८

दि. ज्ञानशोभा तुलाधर, असन

धर्मकीर्ति पत्रिकाका विशेष सदस्य ज्ञानशोभा तुलाधर दिवंगत हुनुभयो । यस दुःखद घटनाबाट उहाँका परिवारले संसारको त्रिलक्षण स्वभाव (अनित्य, दुःख र अनात्म) लाई बुझी धैर्य धारण गर्न सक्नु । दिवंगत उपासिकाको सुगती एवं निर्वाण कामना गर्दै पुण्यानुमोदन गर्दछौं ।

धर्मकीर्ति पत्रिका परिवार धर्मकीर्ति विहार, श्रीघः नघःटोल, काठमाडौं



२५६३ औं महामानव गौतम बुद्धको जन्म, बोधिज्ञान लाभ र
महापरिनिर्वाण त्रि-संयोग
पवित्र शुभदिन बैशाख पूर्णिमाको उपलक्ष्यमा सबैलाई
हार्दिक मङ्गलमय शुभकामना ।

हिमालयन हाईट रिसोर्ट प्रा. लि.

(धार्मिक इस्कोर्ट)

पो.ब. १२७३, फरिङ्ग, काठमाडौं, नेपाल

फोन: ९७७-१-४३७०७९४, ४३७९५३७; फ्याक्स: ९७७-१-४३७९५६९

e-mail: info@eslrnepal.com | www-everestlodges.com



२५६३ ओं बुद्ध पूर्णिमाको उपलक्ष्यमा
समस्त जगतको
सुख, शान्ति र सम्युद्धिको कामना गर्दछौं ।

समिट रिमर लज प्रा. लि.

पो.ब. १२७३, कुरिनटार, नेपाल

फोन: ९७७-१-४३७०७९४, ४३७९५३७; फ्याक्स: ९७७-१-४३७९५६९

e-mail: info@eslrnepal.com | www-everestlodges.com क्रमशः पेज ४२)

Mahaparinirvana

 Prof. Suwarna Sakya

When we remember Lord Buddha, we remember his four major events. They are the birth, the achievement of wisdom (Sambodhi), the preaching of knowledge (Dharma Chakra Pravartan) and the enlightenment (Mahaparinirvana). People having faith over Lord Buddha visit four places of importance as pilgrimage, these are; his birth place Lumbini, the place where he attained wisdom - Bodhagaya, the place from where he began his preaching - Saranatha and the place where he gained Enlightenment - Kushinagara . Before his enlightenment, lord Buddha himself has referred his disciples to visit as pilgrimage. Those four places were pure through Lord Buddha's good deeds. In Buddhism, these four precious places have been regarded with four emblems. For instance the symbol of birth elephant, the emblem of wisdom - tree, the crest of preaching - Circle and the sign of enlightenment is **Stupa**. Today, the trend of worshiping Stupa and Chaitya has prevailed widely. The worship of Stupa is the infinite faith towards Buddha. The stupa is made by keeping Lord Buddha's relic. The trend of worshiping Stupa is begun by Maurya King Ashoka. After the enlightenment of Lord Buddha, Ashoka became the true spiritual promulgator.

Lord Buddha wandered for all being's welfare and peace for 45 years after he attained wisdom and entered to Nirvanahood at the age of 80 in the Malla's state Shalakunja of Kushinagara. It was during 543 BC when he got Nirvana peacefully at the final hour of the Full Moon Day of Vaishakha. The literal meaning of Nirvana is to become could or to die. The demise of Buddha is called the accomplishment of Nirvana. Getting Nirvana doesn't mean that he became adhered to god but it means he got liberated from desire.

Buddha had already announced the day

about his Nirvana three month earlier before he got it. When his day of Nirvana came earlier, he emphasized in his teaching of four noble truths and eightfold path. When he received the indigestive meal from Karmaraputra Chunda, he died of diarrhea. While he was in dead bed during his last hours too, Buddha keep on giving sermon to his favorite disciple Ananda. The last sermon of Buddha was 'Handadani Bhikkhawe Amantayami wo,

Vayadhamma Sankhara Appamadena sampadetha.'

It means— "O monks! Now I'm telling you all cultures are transitory, try to fulfill life's aim by being modest".

After his final discourse, Buddha remained at first, second, third and fourth meditation along with Akashananchayatana Aroopee meditation, Winyananchayatana Aroopee meditation Akinchanyayatana Aroopee meditation, Naivasanyanasanyayatana Aroopee meditation and Buddha had attained Nirvana by remaining in those meditations from the end to beginning and beginning process. According to the principle of Lord Buddha, every Buddhist's final goal is to gain 'Nirvana'. Here, Nirvana is being interpreted in various way. In the text of **Ratnasutra**, comparing it with a lamp, it is said—it is the destroy of old, no foundation of new, those whose heart is separate from later birth and the germinating seed is blocked, their desire never becomes strong again as there'll be lighting and ceasing of the light.

In the conversation of Acharya Nagasena and King milinda, according to Nagasenas saying, Nirvana's meaning and zits can be understood as following: there in only pleasure in Nirvana but there is no portion of suffering in it. There is no form of it. Like the lotus remains concealed in water, similarly Nirvana also remains concealed from all afflictions. As water

is cool and it wipes out heat, likewise nirvana is also cool and it removes all suffering heat. The Nirvana removes the thirst of sexual desire, worldly craving and supreme desires of men. Nirvana seizes all the suffering as the medicine eradicate all the diseases. Nirvana remains constant as the ocean is unfordable and it won't get filled up even when all the rivers mixed into it. The food protects the life of all being, similarly, Nirvana protects us from being old and death. The sky is never created nor it becomes old, neither it dies nor it moves, it is open and beyond our imagination like the mountain's top is permanent, in the same way, Nirvana is also eternal. Nirvana is such an object which is far from present, past and future. Nirvana neither takes birth, nor it won't bear, nor can it take a birth.

We can get glimpse of Nirvana if we remain hurdle-less, peaceful, happy, tactful, satisfied, polite and pure and if we follow the moral precepts. Any person can gain the great pleasure of Nirvana by walking a good path, keeping mind in good state by being aloof from the fireside of lure, aversion and attachment. We've to consider the state of reaching the phase of stability and fearless by leaving behind the fear of being old, being sick and dying. A man can have face to face with the Nirvana by remaining anywhere if he stays prestigious in fostering of moral precepts. Like a man having eyes can see the sky by remaining anywhere whether it is a country of Muslims, China or Britain, kashi or Koshal, kashmir or Gandhar, on the mountain ridge or in the universe. In this way, Buddha's principles is that man can obtain nirvana during his lifetime. The third universal truth that was founded by Lord Buddha-Cessation of Suffering is the Nirvana. If a man continue his meditation of universal truths by getting victory over desires and aversion and gains the wisdom, then he'll never have any remaining of worldly desire. Let's assume that he'll destroy his worldly bondage, in this way, he'll become liberate from everything. Thus,

nirvana is the decaying condition of lust, aversion and suffering caused by them.

Lord Buddha has said that there are two types of Karma. One karma is formed through lust, aversion and attachment and another is caused opposite to it. The first type of Karma will increase sensual pleasures because of which we've to take rebirth. The karma that is done without these elements is done through the imperishable feeling and thinking world to be transitory from which there will be no possibility of rebirth. Regarding his own context Lord Buddha has said that he has desire of remaining totally inactive after the achievement of nirvana.

There are 2 types of benefit that we can get from the Nirvana. After the achievement of Nirvana, there won't be possibility of rebirth suffering caused by it because the reason that is needed for taking birth will be destroyed. The second advantage is that his life will spend fully in peace even after death. The peace that is gained after the Nirvana can't have any comparison with worldly pleasure. The state of nirvana will be totally peaceful, stable and desire-less. It can't be described with a simple experience. To the extend, we can consider that a man will get liberated from all the sufferings after he gains his Nirvana. The king Ajatashatru had once asked with Lord Buddha that what the benefit of being a monk is. In its reply, Buddha said that if we can abstain from a bit of sexual desire, its benefit can be immediately realized because we can at once realize purification, love, self-passion, mind's stability, courage and feelings of voidness.

Lord Buddha has considered the Buddhahood and the obtaining of Nirvana as the great events. That's why both the meal provided to him by Sujata and Chunda is considered great by him. Even to praise the person who gave his the meal that caused his death is far from his self, it is his supremacy and his Nirvana is Mahaparinirvana.

Ignorance, Avarice and Negligence

The Shrouded World - There are two Questions

- In what is the world shrouded ? (Kenassu nivutoloko ?)

- Why does it not shine ? (Kenassu nappakasatiloko ?)

Loka is of three, ie, three divisions of the Universes:

- Okasa - the world or the realm of space.

- Satta - the world of sentient beings or animals,

- Sankhara - the realm of in animates or formations.

The answer to the first question is the world is shrouded in ignorance (avijaya nivuto loko). What is it that you are ignorant of or don't know ? It is truth which you are ignorant of and which you don't know. The truth is of four kinds:

- dukkha sacca - the truth of suffering.

- samudaya sacca - the truth of the origin of suffering.

- nirodha sacca - the truth of the (sensation of suffering)

- magga sacca - the truth of the way that leads of the cessation of suffering.

Avijja of two kinds. The simple ignorance of the truth is called appatipatti avijja. Wrong knowledge or misconception is micchapatipatti avijja.

The fourth truth of the Eight fold path (Magga) indicates the means by which this extinction is attained. Simple unknowing of the noble practices is appatipatti avijja and misconceiving it as leading to a great deprivation or the end of pleasures and so futile, is micchapatipatti avijja.

How to overcame ignorance?

Due to the lack of faith in the practice one does not make an effort - ardour or heat (atapa). Due to lack of effort one cannot cultivate mindfulness and concentration - in this case it is momentary concentration (khanika samadhi).

Like the blood which is circulating in our body, it exposed to extreme cold will freeze causing Hypothermia and attendant diseases, so too if the effort (heat or atapa) is not applied to the practice of mindfulness and concentration the kilesa germs will attack us causing samsaric disease. No knowing the truth one will remain confused and bewildered

(assamapekkhana or annanupekkha). Thus is the world shrouded in ignorance, Here the world means the being or name - rupa process.

As to the second question, the answer is because of avarice (veviccha) and negligence (pamada), it does not shine (veviccha, pamada nappakasati loko), e.g. the Widening gap between the rich and the poor has brought with it same various - avarice, envy and petty crime. Here avarice has two mental components, namely jealousy (issa) in respect of others success and properties, and stinginess (macchariya) in respect of one's own property. Both issa and macchariya are regarded as the friends of dosa because each of them arises with it. Macchariya is of five kinds:

- Avasa macchariya - Stinginess with respect to dwelling place;

- Kula macchariya - Stringiness with respect to family, dayaka (male donor) and dayika (female donor);

- Labha macchariya - Stinginess with respect to gain or inability to share gain;

- Vanna macchariya - Stinginess with respect to appearance and fame;

- Dhamma macchariya - Stinginess with respect to dhamma or mental state.

Macchariya dims the world. Instead of sharing one's property with others, one is miserly. Dana should be like a soldier figuring in a battle field. Just as the soldier sacrifices his life to shine in the battle so will one sacrifice one's property in dana. Macchariya leads to the lack of prosperity or wealth (bhoga Sampati) in all existence. It dims the world.

As to negligence (pamada) it is of two parts, namely, negligence in abstention and negligence in observance. Evil conduct (duccarita) in deeds, words and thoughts, are things to be abstained. Also, kilesas are to be abandoned by means of Vipassana, and magga knowledge. The three fold sikkhas, namely, sila, samadhi and panna are the practices to be undergone or observed by the yogis. Negligence of these abstentions and observances cause the world to dims and not shine. Hence the exhortation by the Blessed one in his last words: Strive on with diligence. ■

*Source- On The Path to Freedom
By- Sayadaw U Pandita
Translated from Myanmar by Mya Thaung.*

Vipassana: Art of Wholesome Living

- Indra Narayan Manandhar

Vipassana is one of the most ancient meditation techniques. Long last to humanity, it was rediscovered by Gautam the Buddha, more than 2500 years ago. The technique of Vipassana is a simple, practical way to achieve real peace of mind and to lead a happy, useful life.

Vipassana means “to see things as they really are” It is a logical process of mental purification through self observation. One starts by observing the natural breath to concentrate the mind. With this sharpened awareness one proceeds to observe the changing nature of body and mind and experiences the universal truth of impermanence, suffering and egolessness.

This truth - realization by direct experience is the process purification. The entire faith (Dhamma) is a universal remedy for universal problems and nothing to do with any organized religion or sectarianism. For this reason, it can be practiced freely by all without conflict with race. Caste or religion, in any place, at any time and will prove equally beneficial to one and all.

Vipassana meditation aims at the highest spiritual, goal of total liberation and full enlightenment. Its purpose is never simply to cure physical disease, but as a by product of mental purification many psychosomatic disease get eradicated. Actually, it is an art of living which eliminates the three causes of all unhappiness. Craving, aversion and ignorance with continued practise, meditation release tensions developed in everyday life and opens the knots tied by the old habit of

reaching in an unbalanced way to pleasant and unpleasant situations and develop positive craving energy for the betterment of the individual and society.

To learn Vipassana it is necessary to take a ten day residential course under the guidance of a qualified teacher. For the duration of the retreat, students remain within the course site, having no contact with the outside world. They refrain from reading and writing and suspend any religious practices or their disciplines. They follow a demanding daily schedule which includes about ten hours of sitting meditation. They also observe silence, not communicating with fellow students, however, they are free to discuss meditation questions with the teacher and material problems with the management of the meditation camp.

There are three steps to the training. First, students practice abstaining from actions which cause harm. They undertake five moral precepts, practising abstention from killing, stealing, sexual misconduct, lying and the use of intoxicants. The observation of these precepts allows the mind to calm down sufficiently to proceed with the task at hand. Second, for the first three and a half days students practice Anapana meditation and focusing attention on the breath. This practice helps to develop control over the unruly mind.

These first two steps of living a wholesome life and developing control of the mind are necessary and beneficial, but are incomplete unless the third step is taken, purifying the mind of underlying negativities. The third steps, undertaken for the last six

and a half days, is the practice of the Vipassana one penetrates. One's entire physical and mental structure with the clarity of in sight.

Students receive systematic meditation instructions several times a day and each day's progress is explained during a taped evening discourse by the teacher. Complete silence is observed for the first nine days. On the tenth day, students resume speaking, making the transition back to a more extrovert way of life. The course concludes in the morning of the eleventh day of the retreat closes with the practice of metta - bhavana (loving - kindness of good will towards all) in which the purity developed during the course is shared with all beings.

Developments in the fields of science and technology in transportation and communications, agriculture and medicine have revolutionized human life at the material level but actually, this progress is only superficial. Underneath, modern men and women are living in conditions of great mental and emotional stress, even in developed and affluent countries. The problems and conflicts if true present day world cast a dark shadow on the future of civilization. People everywhere are eager to find a method which can bring peace and harmony, restore confidence in the efficacy of wholesome human qualities, and create and environment of freedom and security from all types of exploitation - social, religious and economic.

Several experiments have been conducted at various prison in India since 1975. Renowned Indian guru for the Vipassana Goenkaji conducted a historic course for over one thousand prisoners

together with authorities of the jail in Tihar Ashram known earlier as the notorious Tihar Jail, Delhi Criminals will not be come goods citizens out of fear of punishment, neither can caste and sectarian discord be eliminated by punitive measures. History is replete with the failure of such attempts. The studies in connection with the courses at prisons indicated definite positive changes of altitude and behaviour in the participants, and that Vipassana is a positive reform measure enabling criminals to become wholesome members of society. This will certainly be a great examples for the entire world how the inmates condition improves, so that when they came out they became an asset to the society and not a liability. ■



*Heartiest Congratulation to the
Buddha Purnima
on the auspicious occasion of Buddha's Teaching
for Peace and Prosperity
to our Society !*



LALIMA
Saving & Credit Co-operative Ltd.

Mahabouddha, Ason-30, Kathmandu, Nepal

Tel.: 4221196, Fax: 977-1-4221196

lalimaktm@yahoo.com

हाम्रा रेमिटेन्स सेवाहरू :-



Nalapana Jataka

Buddha told this story while journeying through Kosala. When he came to the village of Nalakapana (Cane - drink village), he stayed near the Nalakapana lake. One day, after bathing in the pool, the monks asked the novices to fetch them same caves for needle - cases. After getting the canes, however, the monks discovered that, rather than having joints like common canes, they were completely hollow.

Surprised, they went to Buddha and said, "venerable sir, we wanted to make needle - cases out of these canes, but from top to bottom they are quite hollow - How can that be ?

"Monks", said Buddha, "this way my doing in days gone by." Then he told this story of the past.

Long, long ago, on this spot there was a lake, surrounded by a thick forest. In those days the Bodhisatta was born as the King of the Monkeys. As large as the fawn of a red deer, he was the wiseleader of eighty thousand monkeys that lived in that forest.

He carefully counselled "My friends, in this forest there are trees that are poisonous and lakes that are haunted by Ogres. Remember always to ask me first before eating any fruit you have not eaten before or drinking any water from a source you have not drunk from before."

"Certainly" the monkeys agreed.

Oneday while roaming the jungle, the monkey troop came to an area they had never visited before. Thirsty after their day's wanderings, they searched for water and found this beautiful lake. Remembering their master's warning, the monkeys refrained from drinking. They sat and waited for their leader. When he joined them, he asked, "well, my friends, why don't you drink ?"

"We waited for you to come."

"Well done!" said the monkey king. then he walked a full circuit around the lake. He noticed that all the footprints led down into the water, but none came back.

"My friends," he announced, "you were right not to drink from this lake. It is undoubledly haunted by demon."

Suddenly, an ogre, in a hideous guise, rose up out of the lake and appeared before them. He had a blue belly, a white face, and bright - red hands and feet . "Why are you sitting here ?" He asked the monkeys, "Go down to the lake and drinks."

The monkey King asked him, "Aren't you the ogres of this lake ?"

"Yes, I am," answered the surprised oqre. "How did you know I was here ?"

"I saw the foot prints leading down to the water but none returning. Do you prey on all those who go down to the water ?"

"Yes, I do. From small birds to the largest animals, I catch exerything which comes into my water. I will eat all of you too !"

"Oh, no ogres," said the monkey kings, "We are not going to let you eat us."

"You must be parched, Just drink the water," taunted the monster.

"All right, ogres, we will drink some water, but we are not going to fall into your power."

"How can you drink water without entering the lake?"

"Just wait and see, ogres !" the monkey king cried.

"We need not enter your lake at all. All eighty thousand of us can drink through these canes as easily as through a hollow lotus stalk. We will drink but you will not be able to harm us."

The monkey king requested that a cane be brought to him. Then, recollecting the Ten Paramittas he was perfecting as Bodhisatta, he recited them in a Solemn asseveration of truth, and blew into the cane.

Instantly, the joints disappeared, and the whole length of the cane became hollow. After hollowing several more in the same way, the monkey king toured the lake. "Let all canes growing here become perfectly hollow throughout!" He commanded, because of the great virtues of Bodhisattas, their commands are always fulfilled. Therefore, every single can that grew around that lake instantly became hollow and has always remained so.

There are four miraculous phenomena which will endure throughout this kappa (eon). What are the four?

First, the figure of the hare can be seen in the moon (jataka 316); Second, fire will not touch the spot of the baby quail's nest (jatak 35); third, no rain will fall on the site of Ghatikara's house (Ghatikara sutta, Majjhima Nikaya 81); and fourth the canes that grow around this lake will remain perfectly hollow.

Atlast, the monkey king seated himself with a cane in his hands. The other eighty thousand monkeys likewise arranged themselves around the lake, each with a cane. They all dipped their canes into the water and drank. They satisfied their thirst, but the Qgre could not touch a single one of them. Frustrated and furious, he returned to his home in defeat.

When all had finished the mnonkey king led his followers back into the forest.

When Buddha had ended his lesson, he showed the connection, and identified the birth by saying, "Devdatta was the water - Ogre of those days my disciples were the eighty thousand monkeys and I was the monkey king, so fertile in resourcefulness.

*Source- Jatak Tales of th Buddha Part V
Retold- Ken & Visakha Kawasaki*

श्रद्धाञ्जली देष्ठाना च्वना



मिहगः तक्क खनापिं थौं खने मदय् धुकल
थौं खनापि कन्हय् दै या मदै

जन्म जुको प्राणी छन्हु सिना वनेमानि

थ्व हे प्रकृतिया नियम खःनि

थ्व हे सीमागु नियम कथं

२०७५ साल चैत्र २१ गते विहिवार तक्क दनिम्ह
भी श्रद्धेय भन्ते अश्वघोष महास्थविर

चैत्र २२ गते शुक्रवार १:३० बजे मन्त धाल

थ्व दुःखद सूचं न्यना: मनय् तिक्क मिंसां

प्रकृतिया नियम लुमंकाः भीसं

धैयंधारण याय् फय्के हे माल

दुनुगःलनिसें श्रद्धाञ्जलि देष्ठाय् माल

भन्ते छःपिनिगु त्याग व तपस्या खना:

वन्दना यायृत योग्यम्ह छःपि

बुद्ध शासन थौं थुलि धस्वाकेत

बल्लाःगु स्यल्लाःगु थां खः छःपि

भन्ते छःपिन्त थौं श्रद्धाञ्जलि देष्ठाना च्वना

भिंगु धर्म देशना याना विज्याइम्ह छःपि

सदधर्मयात जीवने गथे छ्यलेमाः धकाः जिमित

सदां स्यना विज्याइम्ह, न्वाना विज्याइम्ह छःपि

सुकर्म व कुकर्मया फल ध्वाथुइका विज्याइम्ह

थःगु हे कमजोरीया उदाहरण वियाःसां

चित्त शुद्ध याय्गु तरिका स्यना विज्याइम्ह

भन्ते छःपिन्त श्रद्धाञ्जलि देष्ठाना च्वना

भन्ते छःपिन्त कृतज्ञता ज्ञापन यानाच्वना

छःपिनिगु हे प्रेराणां सदधर्म म्हसीका

लिपा हे लाःसां ल्यू ल्यू वयाच्वना

लुमंकाः छःपिनिगु गुणधर्म सकतां

भन्ते छःपिन्त सदा सदा वन्दना

छःपिनिगु निर्वाण कामना याना च्वना

थ्व हे निगु शब्द च्वया: जुसां

छःपिन्त हानं छकः श्रद्धाञ्जली देष्ठाना च्वना।

श्रद्धाञ्जली ! श्रद्धाञ्जली !! श्रद्धाञ्जली !!!

॥ अमीर कुमारी शाक्य

The way to Practise Vipassana Meditation

- Sayadaw U Pandita

1) Which place is best for Meditation?

The Buddha suggested that either a forest place under a tree or any other very quiet place is best for meditation.

2) How should the meditator sit ?

He said the mediator should sit quietly and peacefully with legs crossed.

3) How should those with back trouble sit ?

If sitting with crossed legs proves to be too difficult, other sitting postures may be used. For those with back trouble a chair is quite acceptable. In any case, sit with your back erect, at a right angle to the ground but not too stiff.

4) Yogi, why should you sit straight ?

The reason for sitting straight is not difficult to see. An arched or crooked back will soon bring pain. Further more, the physical effort to remain upright without additional support energizes the meditation practice.

5) Why is it important to choose a position ?

It is true that to achieve peace of mind, we must make sure our body is at peace. So it is important to choose a position that will be comfortable for a long period of time.

6) After sitting down, what should you do ?

Close your eyes. Now place your attention at the belly, at the abdomen. Breathe normally not forcing your breathing, neither slowing it down nor hastening it, just a natural breath.

7) What will you became aware of as you breathe in and breathe out ?

You will became aware of certain sensations as you breathe in and the abdomen rise, as you breathe out and the abdomen falls.

8) How should you sharpen your aim ?

Sharpen your aim by making sure that the minds is attentive to the entirely of each process. Be aware from the very beginning of all sensations involved in the rising. Maintain a steady attention through the middle and the end of the rising. Then be aware of the sensations of the falling movement of the abdomen from the beginning, through the middle and to the very end of the falling.

Although we describe the rising and falling as having a beginning, a middle, and an end, this is only in order to show that your awareness should be continuous and through, we do not intend you to break these processes into three segments. You should try to be aware of each of these movements from beginning to end as one complete process, as a whole. Do not

peer at the sensations with an over focused mind, specifically looking to discover how the abdominal movement begins or ends.

9) Why is it important in this meditation to have both effort and precise aim ?

It is very important to have both effort and precise aim so that the mind meets the sensation directly and powerfully.

10) What is one way to aid precision and accuracy ?

One helpful aid to precision and accuracy is to make a soft mental note of the object of awareness, naming the sensation by saying the word gently and silently in the mind, like "rising, rising ... falling falling."

11) When the mind wanders off and you start to think of something, what should you do ?

At this time, watch the mind ! Be aware that you are thinking.

12) How can you clarify your awareness of thinking ?

Note the thought silently with the verbal label "thinking, thinking" and came back to the rising and falling.

13) It is possible to remain perfectly focused on the rising and falling of the abdomen all the time ?

Despite making an effort to do so, no one can remain perfectly focused on the rising and falling of the abdomen forever, other objects inevitably arise and become predominant.

Thus, the sphere of meditation encompasses all of our experiences: Sights, Sounds, Smells, tastes, Sensations in the body, and mental objects such as visions in the imagination or emotions. When any of these objects arise your should focus direct awareness on them, and use a gentle verbal label "Spoken" in the mind.

14) During the sitting meditation, what is the basic principle to follow ? If another object impinges on the awareness and draws it away from the rising and falling, what should you do ?

During a sitting meditation, if another object impinges strongly on the awareness so as to draw it away from the rising and falling of the abdomen, this object must be clearly noted. for example, if a loud sound arises during your meditation, consciously direct your attention to ward that sound as soon as it arises. Be aware of the sound as a direct experience and also identify it succinctly with the soft, interval verbal label "hearing, hearing". When the sound fades and is no longer predominant, come back to the rising and falling. This is the basic principle to follow in sitting meditation.

15) What is the best way to make the verbal label ?

There is no need for complex language. One simple words is best. For the eye, ear and tongue doors

we simply say, "Seeing, Seeing ... Hearing, Hearing ... Tasting, Tasting ..." .

16) What are some ways to not sensations in the body ?

For sensations in the body, we may choose a slightly more descriptive term like warmth, pressure, hardness or motion.

17) How many we note mental objects ?

Mental objects appear to present a bewildering diversity, but actually they fall into just a few clear

categories such as thinking, imagining, remembering planning and visualizing.

18) What is the purpose of labeling?

In using the labeling technique, your goal is not to gain verbal skills. Labeling helps us to perceive clearly the actual qualities of our experience, without getting immersed in the contents. It develops mental power and focus.

to be continue ...

धर्मकीर्ति विहारया ३८ क्वःगु हि दान ज्याभवः क्वचाल



थ्य हे वंगु २०७६ वैशाख २८ गते (ने. सं. ११३९ बछलाथ्य सप्तमी) शनिवारः कुन्तु धर्मकीर्ति विहारया ५४ दँ बुद्धि व २५६३ क्वःगु स्वाँया पुन्हिया लसताय् ३८ क्वःगु हिदान ज्याभवः धर्मकीर्ति विहार स्वास्थ्य कमिटिया रवसालय् क्वचाल । धर्मकीर्ति विहारया गुरुमांपि पाखें परित्राण पाठ्याना न्त्यागु उगु ज्याभवःलय् मुक्कं २९ महसिनं थःगु अमुल्यगु हि दान याना दीगु खः । हि दान ज्याभवःया संयोजक भाजु मचाकाजी महर्जनया संयोजकत्वय् जूगु उगु ज्याभवःलय् हि दान यानादीपि भाजु/मय् जुपित्त धर्मकीर्ति विहारया उपासक उपासिकापिसं दुरु, जूस, फलफूल नापं मरी आदि नकेत्वंके याःगु खः ।

लुमंके वहःजु दयँदसं बुद्ध जयन्ती न्त्योनेया शनिवार थुगु हि दान ज्याभवः न्त्याका वया च्वंगु खः ।

बोधि टेलिभिजन पाखें थुगु ज्याभवःया संकिपा क्या दीगु खःसा भाजु अरुणसिद्धि तुलाधरजुं ज्याभवःया फेसबुक लाइभ नं याना दीगु खः ।

थुगु हि दान ज्याभवःपाखें थीथी अस्पतालय् वासःयाका च्वनादीपि विरामीतयत माःगु हिया व्यवस्थापन यायेत छुं भचासां र्वाहाली जुइगु भलसा जुइगु धयादिसें स्वास्थ्य कमिटिया संयोजक भाजु रोशनकाजी तुलाधरजु थःगु अमुल्यगु हि वियादीपि सकल हि दातापि, ज्याभवःताःलाक्क क्वचायेकेत माःगु र्वाहाली याना विज्यापि गुरुमांपि, धर्मकीर्ति विहारया उपासक/उपासिकापि, केन्द्रीय रक्तसंचार सेवाया प्राविधिकापि, गोष्ठि भोजन पुचःया पासापि नापं मेमेपि सकलसित धर्मकीर्ति विहार स्वास्थ्य कमिटि पाखें यक्षयक्ष साध्यवाद विया दिल ।



२५६३ औं बैशाख पूर्णिमाको शुभ उपलक्ष्यमा समस्त प्राणीहरूको कल्याण होस् ।



मुकुन्द रिजाल

वडा अध्यक्ष

काठमाडौं महानगरपालिका

१६ नं. वडा कार्यालय, सोन्हखुदु



गतिविधि

धर्मकीर्ति विहार

(१२३ झ्रौं कक्षा)

विषय- तिक निपात पुद्गल वग (अंगुत्तर निकाय)

२०७५ चैत्र २३ गते

प्रवचक- मदनरत्न मानन्धर

प्रस्तुति- सुर्यकाजी शाक्य

३) संस्कार सुत्र - तीन प्रकारका पुद्गल यस लोकमा भएको कुरा यस सुत्रमा भगवान्‌ले भिक्षुहरूलाई बताउनु भएको छ । एक प्रकारको पुद्गल जसले मनद्वारा, वचनद्वारा र शरीरद्वारा दुषित कर्म गर्दछ । त्यस्ता व्यक्तिहरू मृत्यु पश्चात् नरकमा उत्पन्न हुन्छ अथवा नरकको जस्तो अनुभव गर्दछ । सुख पटकै नभएको यी नरकहरू द प्रकारछन्-

१. संजिव नरक, २. काल सुत्त नरक, ३. संघात नरक, ४. रोरुव नरक, ५. महा रोरुव नरक, ६. तापन नरक, ७. महातापन नरक, द. अविचि नरक ।
१) संजिव नरक - उत्पन्न भएका प्राणीहरू एकले अर्कोलाई घात प्रतिघात गर्दछ ।

- २) काल सुत्त नरकमा उत्पन्न भएका प्राणीहरूलाई कालो धागोले चिन्ह लगाई करौतिले काट्छ ।
- ३) संघात नरकमा प्राणीहरू अति दुःखदायी जीवन विताउनु पर्ने हुन्छ ।
- ४) रोरुव नरकमा जन्म लिने प्राणीहरू तातो कराहीमा खसालेर दुःख दिइन्छन् ।
- ५) महा रोरुवा नरकमा जन्म लिने प्राणीहरूलाई तातो कराहीमा खसालेर घोची कष्ट दिने गर्दछ ।
- ६) तापन नरकमा जन्म लिने प्राणीहरूलाई आगोले पोल लगाउँछन् ।
- ७) महातापन नरकमा प्राणीहरूलाई महा अग्नीमा खसालेर कष्ट दिइन्छ ।
- ८) अविचि नरकमा जन्म लिने प्राणीहरूले दुःखका अटुट श्रृंखला पार गर्नुपर्ने हुन्छ ।

विषय: सत्य कथा (विसुद्धी मग्ग)

२०७५ चैत्र ३० गते

प्रवचक- डा. त्रिरत्न मानन्धर

प्रस्तुति- सुर्यकाजी शाक्य

यस दिन डा. त्रिरत्नज्यूले विसुद्धी मग्गको १६ औं परिच्छेदको सत्य कथा विषयमा प्रवचन दिनु भयो ।

विलासी जीवन विताउनु र शरीरलाई दुःख कष्ट दिनु यी दुई अन्तरलाई छोडेर मध्यम प्रतिपद अंगालेर धर्ममा लाग्नु पर्दछ । यो कुरा भगवान् बुद्धले धम्मचक्रक पवत्तन सुत्रमा पञ्च वर्गीय भिक्षुहरूलाई भन्नु भएको हो ।

सत्य कथामा चतुर्थार्थ सत्यको व्याख्या छन्-

१) दुःख आर्य सत्य, २) दुःख समुदय आर्यसत्य ३) दुःख निरोध आर्यसत्य ४) दुःख निरोध गामिनि प्रतिपदा आर्यसत्य

(क) दुःख आर्य सत्य - संसारमा दुःख छ यससम्बन्धी पूर्ण जानकार भएपछि दुःखबाट मुक्त हुन सजिलो हुन्छ । दुःखलाई १२ प्रकारबाट वर्णन गरिएको छ ।
१) जाति पि दुख्खा - जन्मनु दुःख, आमाको गर्भमा बस्नु दुःख हो ।

- २) जरा पि दुख्खा - शरीरको अंगप्रत्यंग विकसित भई जिर्ण भएर जानु पनि दुःख हो ।
- ३) मरण - मृत्यु हुनु अथवा जीवित इन्द्रियको उच्छ्रेद भएर जानु शरीर च्युत हुनु यो पनि दुःख हो ।
- ४) सोक - आफन्तहरू वियोग हुँदा वा गुमाउनु पर्दा जुन छटपटी हुन्छ, त्यो पनि दुःख हो ।
- ५) परिदेव - सोक बढेर गाएपछि छाति पिटी-पिटी रूनु, विलाप गर्नु पनि दुःख हो ।
- ६) दुःख - जुन दुःखले गर्दा शीरमा उत्पन्न हुने शारीरिक दुःख पनि दुःख हो ।
- ७) दोर्मनस्स - यो मानसिक दुःख हो । यसले मनलाई पिडा दिन्छ ।
- ८) उपायास - शरीर र मानसिक दुःखले सहन नसक्ने भएपछि शरीरमा समस्या उत्पन्न हुन्छ शरीरका अवयवहरू विग्रिन्छ ।
- ९) अप्रीय संयोग - अप्रीयहरूको मिलनबाट चित्तमा दुःख हुन्छ ।

१०) प्रियको वियोग – आफूलाई मन पर्ने वस्तु वा मानिसबाट अलग्गा हुनु पनि दुःख हो ।

११) इच्छा गरेको पुरा नहुनु पनि दुःख हो ।

१२) अन्तमा पञ्च स्कन्ध प्रति आसक्त हुनु, उपादान हुनु पनि दुःख हो ।

पञ्चस्कन्ध प्रति तटस्थ भएर हेर्नु नै दुःखबाट मुक्त हुने मार्ग हो ।

(ख) दुःख समुदय आर्यसत्य – दुःखको पहिचान भएमा दुःखबाट मुक्त हुन सजिलो हुन्छ । दुःखको कारण तृष्णा हो, यसले नै प्राणीहरूलाई संसार चक्रमा घुमाई राख्छ । तृष्णा तीन प्रकारका छन्–

१) काम तृष्णा – पञ्चकामको चाहना हुनु, नन्दी राग

२) भव तृष्णा – रामो रामो भवमा जन्म लिने चाहना

३) विभव तृष्णा – यो जन्म पछि अर्को जन्म छैन, त्यसैले यसै जन्ममा मोज मस्ती गरेर जानुपर्छ भन्ने विचार ।

(ग) दुःख निरोध आर्य सत्य – अविद्यालाई हटाएर तृष्णा क्षय गर्न सकेमा दुःखबाट मुक्त भएको निर्वाण अवस्था प्राप्त गर्न सकिन्छ । शरीर निर्वाणको अवस्था सउपादिषेश निर्वाण र शरीर पनि त्यागनु निर्वाण पनि प्राप्त हुनु अनुपादिषेश निर्वाण हो । निर्वाण अवस्था अनित्यको क्षेत्र भन्दा परको अवस्था हो । यो असंस्कृत छ ।

(घ) दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य – यस अन्तर्गत द वटा मार्ग छन्–

- | | | |
|------------------|---|---------|
| १) सम्यक दृष्टी | { | प्रज्ञा |
| २) सम्यक संकल्प | | |
| ३) सम्यक वचन | { | शील |
| ४) सम्यक कर्म | | |
| ५) सम्यक आजीविका | { | समाधि |
| ६) सम्यक व्यायाम | | |
| ७) सम्यक स्मृति | | |
| ८) सम्यक समाधि | | |

१) सम्यक दृष्टी – हाम्रो जीवन कर्ममा आश्रीत छन् । कर्म नै हाम्रो सम्पत्ति हो । कर्म नै हाम्रो वन्धुवान्धव हो । कर्मको शरणमा नै हामी जानु पर्दछ । हामीले गर्ने राम्रा वा नराम्रा जुन कर्म छन् मृत्युपर्छि लिएर जाने त्यही कर्म हो । यो नै सम्यक दृष्टी हो । कुसल कर्म सम्पादन गर्नु नै महत्वपूर्ण छ ।

२) सम्यक संकल्प - चित्तमा निरन्तर रूपमा चलिरहने संकल्प जुन भोग विलास, प्रतिकुल अवस्था प्रति प्रतिकृया र बदलेका भाव छन्, त्यसबाट उत्पन्न हुने संकल्प ।

१. नैष्ठकम्य संकल्प, २. अव्यापाद संकल्प, ३. अविहिंसा संकल्प । यो नै सम्यक संकल्प हो ।

३) सम्यक वचन, ४) सम्यक कर्म – यो शरीर र वचनले गर्ने काम प्रति सचेत भएर संयम गर्नु हो ।

५) सम्यक आजीविक – जीविका चलाउनलाई गर्ने काम (आजीविका पनि परिशुद्ध हुनु पर्दछ) । यसमा १. शस्त्रको व्यापार २. प्राणीको व्यापार, ३. विष र हतियार व्यापार, ४. मांस व्यापार, ५. लागुपदार्थ व्यापारबाट टाढा रहनु पर्दछ ।

६) सम्यक व्यायाम – उत्पन्न नभएका अकुसल उत्पन्न नगर्ने, उत्पन्न भएको अकुसल प्रहान गर्ने, उत्पन्न नभएका कुसल उत्पन्न गर्न प्रयत्न गर्ने, उत्पन्न भएको कुशललाई अभिवृद्धि गर्ने यो नै सम्यक व्यायाम हो ।

७) सम्यक स्मृति – होश पूर्वक जीवन विताउनु कायमा कायानुपस्सना वेदनामा वेदनानुपस्सना चित्तमा चित्तानुपस्सना र धर्ममा धर्मानुपस्सना । यो चारवटा स्मृति प्रस्थानमा उपेक्षा भावले, तटस्थ भावले हेर्नु यो सम्यक स्मृति हो ।

८) सम्यक समाधि – चित्तको एकाग्रता नै समाधि हो । चञ्चल मनलाई एकाग्र गरी प्रथम, द्वितीय, तृतीय, चतुर्थ ध्यानमा मन लगाउनु नै सम्यक समाधि हो ।

“प्रजापति गौतमी द० वर्षको उमेरमा भिक्षुणी बन्नुभएको थिइन । उहाँ चिर रात्रज्ञामा अग्रस्थान प्राप्त हुन् । उहाँ १२० वर्षको उमेरमा परिनिर्वाण भइन् । उहाँ परिनिर्वाण हुँदा बुद्ध स्वयं मलामीमा जानुभएको थियो । उहाँसंगै ५०० शाक्य कुमारीहरू पनि भिक्षुणी बन्नुभएको थियो ।”

भिक्षु पञ्जासार महास्थविरच्छारा संचालित कक्षा

अभिधर्म - २

२०७६ वैशाख ७ गते, शनिवार
प्रवचक- भिक्षु पञ्जासार महास्थविर
प्रस्तुति- उष्णीषतारा तुलाधर
स्थान- धर्मकीर्ति विहार

गत वैशाख ७ गते श्रद्धेय भिक्षु पञ्जासार महास्थविरले धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको नियमित कक्षाको दोस्रो कक्षा लिनुभयो । यस कक्षामा ‘अभिधर्म’ को निदान अर्थात् उत्पत्ति कहाँबाट भन्ने विषयमा बताउनुभयो । कक्षामा बताइएका प्रमुख कुराहरू निम्न रूपमा प्रस्तुत गरिन्छ :

२. अभिधर्मको निदान :

भगवान् बुद्धले अभिधर्म सातौ वर्षावास कालमा देशना गर्नुभएको थियो । उहाँकी आमा महामायादेवी देहान्त भएर तुसिता देवलोकमा सन्तुसित देवपुत्रको नाममा जन्मेका थिए । आफ्नी आमा महामायादेवीप्रति कर्तव्य पुऱ्याउन अभिधर्म देशना गर्नुभएको थियो । बुद्धले किन तावतिंस देवलोकमा देशना गर्नुभयो र मनुष्य लोकमा किन गर्नु भएन भन्ने प्रश्न उठन सक्छ । बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार मनुष्य लोकभन्दा माथि ६ वटा देवलोकहरू छन् । ती हुन् -

१. चातुर्महाराजिका २. तावतिंस

३. यामा ४. तुसित

५. निम्माणरति ६. परनिर्मित वसर्वति

बुद्धले तावतिंस देवलोकमा अभिधर्म देशना गर्नुभएको कारण निम्नप्रकार छन् -

१. तावतिंस देवलोकको विशेषताको कारण, जुन यस प्रकार छन् -

“तावतिंस देवलोक” देवलोकको राजधानी मानिन्छ, जहाँ अधिपति देवराज इन्द्र रहने गर्छ । त्यसैले तुसिता देवलोकमा रहनु भएका सन्तुसित देवपुत्र (महामायादेवी) लाई तावतिंस देवलोकमा बोलाई अभिधर्म देशना गरिएको थियो ।

तावतिंस देवलोकको आयु प्रमाण - देवताहरूको आयु १००० वर्ष (पृथ्वीलोकमा १०० वर्षको त्यहाँ १ दिन हुन्छ) इन्द्रलाई पुण्यको प्रभावले तावतिंस देवलोकको

अधिपति बन्न अवसर प्राप्त भएको थियो । तावतिंस देवलोक पृथ्वी लोकभन्दा ८४,००० योजन टाढा रहेको उल्लेख छ ।

२. भगवान् बुद्धले तावतिंस देवलोकमा अभिधर्म देशना गर्नुभएको अर्को कारण उहाँकी आमा महामायादेवी मृत्यु पश्चात् तुसित देवलोकमा जन्मनुभएको थियो । बुद्धले संसारमा सबैभन्दा बढि मान-सम्मान तथा गौरव आमा-बुबालाई दिनुभएको प्रमाण विभिन्न सूत्रहरू मार्फत जान्न सकिन्छ । मंगलसूत्रमा आमा-बुबाको सेवा गर्नु मंगल हो भनिएको छ । वसल सूत्रमा जुन छोराछोरीले आफू सक्षम भएर पनि आमा-बुबाको पालन-पोषण गर्दैनन् ती वसल (संगत गर्न नहुने) समान हुन् भनिएको छ । पराभव सूत्रमा आमा-बुबाको सेवा-सत्कार गरेन भने त्यस व्यक्ति आफ्नो जीवनमा पराजित हुनुपर्नेछ अर्थात् उसको अन्ततः विनाश भएर जान्छ भनिएको छ । त्यस्तै आमा-बुबा आफ्नो छोराछोरीको लागि ब्रह्मा समान भनिएको छ । पूर्व आचार्य (पहिलो गुरु)को रूपमा पनि लिइएको छ । उहाँहरू आहुनेय (आव्हान गरी पूजागर्न योग्य), पाहुनेय (पालनपोषण गर्न योग्य), दक्खिनेय (दानदिन योग्य), अञ्जलीकरणीय (पंचाङ्ग वन्दना गर्न योग्य); यसप्रकार आमा-बुबा छोराछोरीको लागि मार्गफलमा पुरोका आर्यहरू समान हुन् । उहाँहरूले आफ्नो जीवनपर्यन्त आशिर्वाद दिइरहेका हुन्छन् । त्यसकारण आमा-बुबालाई छोराछोरीले ऋण तिर्नुपर्ने हुन्छ । ऋणबाट मुक्तहुने दुई तरिका छन् ।

१) लौकिक तरिका - आमा-बुबालाई पालनपोषण तथा सेवा सत्कार गर्ने ।

२) लोकुत्तर तरिका - लौकिक तरिकाले मात्र ऋण तिरेर पुग्दैन धर्मद्वारा पनि सहयोग गर्नुपर्छ । यो चार प्रकारद्वारा गर्न सकिन्छ -

१. सद्वा - धर्मप्रति श्रद्धा नभएका आमा-बुबालाई श्रद्धा जगाइदिने ।

२. सील - शीलपालन गर्न सिकाइदिने ।

३. त्याग - दान दिन सिकाइदिने ।

४. पञ्जा - धर्म अर्धर्म छुटाउन नजान्नेलाई ज्ञान दिएर बुझाइदिने ।

यदि यी गुणहरू छन् भने यसलाई वृद्धि गर्न अभ

प्रेरणा दिने ।

त्यसकारण भगवान् बुद्धले आमाको गुणको कृणवाट मुक्त हुन तथा आमाप्रति गौरव राख्न तावतिंस देवलोकमा उपदेश दिनुभएको थियो ।

३) बौद्ध इतिहासमा २८ जना तथागतहरूको वारेमा वर्णन गरिएको छ । सबै बुद्धहरूको लागि नियम एउटै छ । जस्तै: बुद्ध हुनको लागि ३० पारमिता पूर्ण गर्नुपर्छ, बुद्धत्व प्राप्तिपछि प्रथम पटक धर्मचक्र प्रवर्तन गर्नुहुन्छ । त्यस्तै सबै तथागतहरूले अभिधर्म देशना तावतिंस देवलोकमा गर्नुभएको थियो । शाक्यमुनि बुद्धले पनि यही बुद्ध नियममा वस्तुभई तावतिंस देवलोकमा अभिधर्म देशना गर्नुभएको थियो ।

४) पृथ्वीमा १०० वर्षको तावतिंस देवलोकमा

१ दिन हुन्छ भनिएको छ । भगवान् बुद्धले ९ मिनेट देवलोकमा अभिधर्म देशना गर्नुभएको थियो । त्यहाँको ९ मिनेट पृथ्वीमा ३ महिना हुन आउँछ । ३ महिना लगातार देशना गर्न सम्भव नभएकोले तावतिंस देवलोकमा देशना गर्नुभएको थियो ।

तावतिंस देवलोकमा धर्मदेशना गर्नुभई त्यहाँवाट तलतिर नजिक रहेको अनोतप्त जलाशयमा आउनुभई भोजन गर्नुहुन्यो । यहीं बुद्धका अगश्चावक सारीपुत्र भिक्षुलाई संक्षिप्तमा अभिधर्म देशना गर्नुभएको थियो । त्यहाँवाट सारीपुत्र भिक्षु जेतवन जानुभई ५०० भिक्षुहरूलाई अभिधर्मको देशना गर्नुहुन्यो ।

यसप्रकार भगवान् बुद्धको सातौं वर्षावास कालमा अभिधर्म प्रकाशमा आएको थियो ।

गुणानुस्मरण एवं श्रद्धाङ्गली सभा



कार्यक्रममा सहभागी हुनुभएका (दायाँवाट) भिक्षु ज्ञानपूर्णिक महास्थविर, भिक्षुणी धम्मवती, माननिय सुभाषचन्द्र नेम्वाङ्ग र कृष्णगोपाल श्रेष्ठ २०७६ बैशाख द गते, आईतवार

स्थान- राष्ट्रिय सभा गृह, भूकुटी मण्डप, प्रदर्शनी मार्ग
नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविरले नेपालमा बुद्धधर्म विकास र विस्तार कार्यमा

पुन्याउनु भएको बहुआयामिक योगदान र उहाँले निभाउनु भएको भूमिकालाई स्मरण गर्दै उहाँको निर्वाण कामना सहित गुणानुस्मरण एवं श्रद्धाङ्गली सभाको आयोजना गरी भव्य कार्यक्रम सम्पन्न गरिएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना एवं काठमाडौं महानगरपालिकाको सह-आयोजनामा भिक्षु मैत्री महास्थविरको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा अन्य २१ वटा संस्थाहरू (विभिन्न विहारहरू र संस्थाहरू) ले सह-आयोजकको भूमिका निभाएका थिए ।

सातौ संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविर र माननिय सांसद सुवासचन्द्र नेम्वाङ्ग अति विशिष्ट अतिथि रहनु भएको उक्त सभामा विशिष्ट अतिथिहरू संघ उपनायक भिक्षु बोधिसेन महास्थविर र अन्तर्राष्ट्रिय भिक्षुणी संघका अध्यक्ष भिक्षुणी धम्मवती रहनु भएका थिए ।

यसरी नै नेपाल बौद्ध महासंघका अध्यक्ष, नेपाल परम्परागत बौद्ध संघका अध्यक्ष, धर्मोदय सभाका अध्यक्ष नेपालका लागि श्रीलंकाका महामहिम राजदूत, माननिय सांसदहरू अतिथिको रूपमा रहनु भएको उक्त सभा अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु पियदस्ती महास्थविरले सञ्चालन गर्नुभएको थियो ।

अखिल नेपाल भिक्षु महासंघका सातौ संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरले पञ्चशील प्रार्थना गराउनुभएको उक्त सभामा थेरवाद, महायान र ब्रजयान गरी तीनवटै यानहरूको समूहबाट पालैपालो गरी दिवंगत हुनुभएका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविरको पुण्यस्मृतिमा सुगति एवं निर्वाण कामना गरी पाठ गरिएको थियो ।

भिक्षु पियदस्तीले स्वागत मन्त्रव्य कर्त्त गर्नुभएपछि दिवंगत भिक्षु अश्वघोषको तस्विरमा पुष्पार्पण सहित श्रद्धाङ्गली व्यक्त गरिएको उक्त कार्यक्रममा उहाँको सुगति सहित निर्वाण कामना गरी १ मिनेट मौन धारण गरिएको थियो ।

सो पश्चात् भिक्षु अश्वघोष महास्थविर देहावसान हुनुभएकोले उहाँको गुणानुस्मरण गरी सम्माननिय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, सम्माननिय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली लगायत देश विदेशबाट प्राप्त भएका

- ❖ हीन काम नगर, लापरवाही नहोऊ, मिथ्याधारणामा नफ्स, सांसारिक वासनाका कामना नबढाउ ।
- ❖ उठ, बेहोशी नहोऊ, सद्भर्मको आचरण गर, धार्मिक इमान्दारी पुरुषहरू सधै सुखूर्वक जीवन बिताउँछन् ।
- ❖ पहिले गल्ति गरेर पछी फेरि गल्ती गर्दैन, त्यस्ताले यो लोकमा बादलबाट छुटेको चन्द्रमाले झै तेज फैलाउँछन् ।


- बृद्ध उपदेशहरू

समवेदना पत्रहरूलाई अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डब्य महास्थविरले पढेर सुनाउनु भएको थियो । श्रीलंकाका महामहिम राष्ट्रपतिले पठाउनु भएको समवेदनापत्र श्रीलंकन राजदूतले पढेर सुनाउनु भएको थियो । यसरी नै श्रीलंका निवासी गुरु भिक्षु कोटुगड धम्मावासबाट पठाउनु भएको समवेदनापत्र भिक्षु तपस्सी धम्म महास्थविरले पढेर सुनाउनु भएको थियो ।

त्यसपछि भिक्षु कौण्डब्यले दिवंगत भिक्षु अश्वघोष महास्थविरको संक्षिप्त जीवनी र उहाँको योगदान परिचयको रूपमा प्रस्तुत गर्नुभएको थियो । दिवंगत भिक्षु अश्वघोषको गुणानुस्मरण गर्दै उहाँले धर्मप्रचार क्षेत्रमा पुच्चाउनु भएको योगदानलाई कदर गर्दै आ-आफ्नो मन्त्रव्य व्यक्त गर्नुहुने महानुभावहरू यसरी हुनुहुन्थ्यो—

भिक्षु ज्ञानपूर्णिक महास्थविर, भिक्षुणी धम्मवती, सुवर्ण शाक्य, विमलबहादुर शाक्य, मीरा ज्योति कंसाकार, माननिय सुभाषचन्द्र नेम्वाङ्ग आदि ।

कार्यक्रमको अन्त्यमा भिक्षु कौण्डब्यले धन्यवाद ज्ञापन गर्नु भएपछि सभाका सभापति एवं अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले आफ्नो मन्त्रव्य व्यक्त गर्नुभई सभा विजर्सन गर्नुभएको थियो ।



महायोगी श्रीधर राणा रिम्पोछे र प्रो. डा. हृदयरत्न बज्जाचार्यलाई स्वागत गरियो



ओवाद मन्तव्य दिनुहुँदै भिक्षुणी धम्मवती

२०७६ वैशाख १४ गते, शनिवार
स्थान- धर्मकीर्ति विहार, धम्महल

विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोछे, र लुम्बिनी बुद्ध विश्वविद्यालयका उपकुलपति प्रो.डा. हृदयरत्न बज्जाचार्यलाई यसदिन एक भव्य कार्यक्रममा धर्मकीर्ति विहारले स्वागत गरिएको छ। धर्मकीर्ति संरक्षण कोषको आयोजनामा कोषका सह-कोषाध्यक्ष अरुणशिद्धि तुलाधरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषका सदस्य अगम्यरत्न कंसाकारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कोषका सदस्य एवं सह-प्राध्यापक मदनरत्न मानन्धरले रिम्पोछे गुरु र उपकुलपति बज्जाचार्यको पचिय प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम कोषका अध्यक्ष भिक्षुणी धम्मवतीको सभापतित्वमा सञ्चालन गरिएको थियो। कार्यक्रममा भिक्षुणी धम्मवतीबाट आचार्य महायोगी श्रीधर राणा र उपकुलपति प्रो.डा. हृदयरत्न बज्जाचार्य लगायत अन्य पाहुनाहरूलाई धर्मोपहार प्रदान गर्नुभएको थियो।

मन्तव्य व्यक्त गर्ने क्रममा विद्याधर आचार्य श्रीधर राणाले बुद्ध शिक्षा प्रचार कार्यमा आएका बाधा अद्वचनहरूको ऐतिहासिक सत्यतथ्यहरूको विश्लेषण गर्नुहुँदै बुद्ध अनुयायी हामीले प्रज्ञा अनुकूलको व्यवहारलाई अभ्यास गर्दै लानुपर्ने विषयमा जोड दिनुभएको थियो।

यसरी नै उपकुलपति प्रो.डा. हृदयरत्न बज्जाचार्यले – विज्ञान र बुद्ध धर्मले प्राकृतिक शिक्षाहरू सिकाएता पनि विज्ञानले जति विकास गयो, त्यति नै विध्वंसात्मक अनुसन्धानहरू पत्ता लगाए भने बुद्ध शिक्षाले समाजमा शान्ति र समन्वय त्याउन धेरै योगदान पुऱ्याएको देखिन्छ, भन्नुभयो। साथै उहाँले बुद्ध शिक्षालाई जनमानसमा पुऱ्याउनको लागि बनाइरहेको योजनाहरू विषयमा पनि जानकारी दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा कोषका सदस्य मिना तुलाधरले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने भिक्षुणी धम्मवतीले ओवाद उपदेश दिनुभई कार्यक्रम समापन गरिएको थियो।



भिक्षुणी धम्मवती गुरुमां द५ बुदिं उपलक्ष्य लुम्बिनी निकोगु अल्पकालीन प्रव्रज्या



अल्पकालीन प्रव्रज्याय सहभागी जूपि ऋषिनी १९ मह व गुरुमां छम्ह

प्रस्तुती- केशावती गुरुमां

थहे वंगु चैत्र २१ गते निसें २५ गते तक्क धम्मवती गुरुमांया द५ बुदिं उपलक्ष्य गुरुमांया सुस्वास्थ्य व दीर्घायु कामना यासे लुम्बिनी निकोगु अल्पकालीन गुरुमां व ऋषिनी प्रव्रज्या ज्याभवः क्वचाल ।

धर्मकीर्ति विहारया गुरुमांपिनी आयोजना व केशावती गुरुमांया संयोजकत्वय् न्त्यागु थुगु ज्याभवलय् गुरुमां छम्ह व ऋषिनी जुपि १९ याना: जस्मा २० व्यक्तिपि अल्पकालीन प्रव्रजित जूगु खः ।

भन्ते उ सुजनपिय वर्मा पाखे प्रव्रजित पिन्त दशशील विया विज्यात । अथेह धर्मदेशना याना विज्यात ।

ज्याभवः ज्योछी महापरित्राण, धर्मदेशना व भ्रमण नं जूगु जुल ।

धर्मदेशना -

सयादो उ सुजनपिय वर्मा, भन्ते - सान्ते, गुरुमां केशावती, गुरुमां विणा

महापरित्राण याना बिज्यापि -

- १) सरणागमण - धजग्ग सुत - दसनावती, प्रज्ञावती गुरुमां
- २) महाकस्सपत्थेर बोझफङ्ग - श्यामावती, तुषितावती गुरुमां
- ३) धम्मचक्र पवत्तन सुत - सयादो उ सुजनपिय
- ४) महासमय सुत - श्यामावती + दसनावती गुरुमां

५) आलवक सुत - पराभव सुत - श्यामावती - दसनावती गुरुमां

६) सच्चविभंग सुत - पराभव सुत - दसनावती + वीरावती

७) आटानाटिय (क) विरावती + दसनावती

८) आटानाटिय सुत (ख) केशावती गुरुमां, विणा गुरुमां भोजन, जलपान दाता -

गुणलक्ष्मी वाडे, नगदेश

पदमतारा तुलाधर समूह, काठमाडौं हरीदेवी धजु समूह, नगदेश

मेगु अतिरिक्त ज्याइङ्गःत :

न्हिंन्हिं मायादेवी मन्दिरे बुद्धपुजा व ध्यान । कपिलवस्तु, देवदह लुम्बिनीया देश विदेश विहार भ्रमण ।

खुम्हम्ह संघमहानायक अश्वघोष भन्तेया पुण्य स्मृतिस १०८ वटा मत मायादेवी मन्दिरे दुने प्रदीप पूजा ।

२५ गते जिपि सकसियां गुरु धम्मवती गुरुमांया आयु आरोग्य दीर्घायु प्रार्थना यासे १०८ वटा मत च्याकाः प्रदीप पूजा जुल ।

गौतमी भिक्षुणी विहार व विश्वराम धजु व अष्टवहादुर धजु नगदेश पाखे सम्पूर्ण भान्छाया गुहाली श्रम दानयाना दिगुलिं यक्को साधुवाद ।

दो गुणवती गुरुमांको पुण्यस्मृतिमा श्रद्धाङ्गली सभा

२०७५ चैत्र २५ गते, तृतीया

स्थान- धर्मकीर्ति बसुन्धरा विहार

यसदिन धर्मकीर्ति बसुन्धरा विहारले दिवंगत पूजनिय दो गुणवती गुरुमांको पुण्यस्मृतिमा श्रद्धाङ्गली सभाको आयोजना गरिएको समाचार छ ।

प्राप्त समाचार अनुसार उक्त कार्यक्रममा दिवंगत पूज्य दो गुणवती गुरुमांको तस्विरमा अनोजा गुरुमां, कुसुम गुरुमां लगायत अन्य गुरुमांहरू, उपासक उपासिकाहरूले खाडा एवं फुलमाला अर्पण गरी दीप पञ्जलन गर्नुभएका थिए ।

अनोजा गुरुमांले धर्मदेशना गर्नुभएको उक्त कार्यक्रममा कुसुम गुरुमांले दिवंगत हुनु भएको दो गुणवती गुरुमांको परिचय र उहाँले धर्मप्रचार क्षेत्रमा पुऱ्याउनु भएको योगदान विषयमा प्रकाश पार्नुभएको थियो ।

बाबा साहेब डा. भीमराव अम्बेडकरको १२९ औं जन्म जयन्ती

२०७६ वैशाख १ गते

स्थान- नगदेश बौद्ध समूह, नगदेश बुद्ध विहार

नगदेश बौद्ध समूहको आयोजनामा बाबा साहेब डा. भीमराव अम्बेडकरको जन्म दिवस अर्थात् अप्रिल १४ को दिनलाई स्मरण गरी उहाँले बुद्ध शासनिक क्षेत्रमा पुऱ्याउनु भएको योगदानलाई स्मरण गरी एक कार्यक्रम सम्पन्न गरिएको समाचार प्राप्त भएको छ ।

गौतमी गुरुमांको प्रमुख अतिथित्वमा सञ्चालित उक्त कार्यक्रममा हरी प्रजापतिले स्वागत मन्तव्य व्यक्त

संघनायक भिक्षु अश्वघोष महास्थविर प्रति श्रद्धाङ्गली


२०७५ चैत्र ३० गते, शनिवार, अष्टमी

स्थान- नगदेश बौद्ध समूह, थिमी

संघनायक भिक्षु अश्वघोष महास्थविर ९३ वर्षको उमेरमा २०७५ चैत्र २२ गतेका दिन देहावसान भएकोले उहाँको सद्गति र निर्वाण कामना गरी श्रद्धाङ्गली अर्पण गरिएको समाचार छ । समूहका अध्यक्ष दीपकराज सांपालको अध्यक्षतामा र गौतमी गुरुमांको प्रमुख अतिथिमा सञ्चालित उक्त कार्यक्रममा समूहका सदस्य उपासक गणेश हरी प्रजापतिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समूहका सचिव उपासक कृष्ण कुमार प्रजापतिले श्रद्धेय संघनायक भिक्षु अश्वघोष महास्थविरको जीवनी र गतिविधिवरे विस्तृत चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथि श्रद्धेय गौतमी गुरुमां र कार्यक्रमका सभापति उपासक दीपकराज सांपालले श्रद्धेय दिवंगत भन्ते प्रति भावपूर्ण श्रद्धाङ्गली मन्तव्य व्यक्त गर्नुभएपछि पुण्यानुमोदन गरी कार्यक्रम समाप्त गरिएको थियो ।



बाबा साहेब डा. भीमराव अम्बेडकरको १२९ औं जन्म जयन्ती

गर्नुभएको थियो भने समूहका सचिव कृष्ण कुमार प्रजापतिले बाबा साहेब डा. भीमराव अम्बेडकरको जीवनी र उहाँको बौद्ध गतिविधि र कीर्ति विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा बाबा साहेब डा. अम्बेडकरले बुद्ध शासनिक क्षेत्रमा पुऱ्याउनु भएको योगदानलाई स्मरण गरी उहाँको सद्गति कामना गर्दै १२९ जन्म जयन्ती मनाइएको थियो ।

धर्मकीर्ति पत्रिकाको सहयोग

धर्मकीर्ति विहारका संस्थापक अध्यक्ष अन्तर्राष्ट्रीय भिक्षुणी संघका अध्यक्ष, धर्मकीर्ति पत्रिकाका प्रकाशक श्रद्धेय भिक्षुणी धर्मवतीले धर्मकीर्ति पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गन्तुभई रु. २,००,०००/- (दुइलाख रुपियाँ) चन्दा सहयोग प्रदान गर्नुभएको छ । यस सहयोगको लागि साधुवाद व्यक्त गर्दै धर्मकीर्ति पत्रिका परिवारले उहाँको आयु आरोग्य एवं उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।

बुद्ध मूर्ति अनावरण र परियत्ति किताब विमोचन



समाजसेवी श्री मोतिलाल शिल्पकारज्यूको निवास स्थान लोकेश्वर टोल, जावलाखेलमा, ४८" ढलोटको बुद्ध मूर्ति स्थापना र परियत्ति पुस्तक विमोचन भएको समाचार छ । प्राप्त समाचार अनुसार श्रद्धेय भन्ते र गुरुमालाई सामूहिक परित्राण पाठ सम्पन्न गरिएको उक्त कार्यक्रममा नेपाल बौद्ध परियत्ति शिक्षा अन्तर्गत, प्रवेश तृतीय वर्षको दुई पुस्तक (भाग-२, भाग-४) श्रद्धेय भिक्षु

धर्मशोभन महास्थविरले विमोचन गर्नुभयो भने र बुद्ध मूर्तिको अनावरण श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरबाट सम्पन्न भयो । उक्त अवसरमा देवदहमा अन्तरराष्ट्रिय भिक्षुणी संघको लागि भवन निर्माणार्थ सहयोग स्वरूप रु. १,०९,०००/- को चेक गुरुमालाई हस्तान्तरण गरियो ।

कर्मशीला गुरुमां दिवंगत हुनुभयो



पोखरा स्थित धर्मशीला बुद्ध विहारमा रहेको आउनुभएकी कर्मशीला गुरुमां २०७६ साल वैशाख २६ गते

विहारका दिन ७७ वर्षको उमेरमा दिवंगत हुनुभएको छ ।

वि.सं. १९९९ साल वैशाख महिनामा माता सेती ताम्राकार र बुवा छेत्र नारायण ताम्राकारको कोखवाट तेर्सापट्टी नदीपुरमा जन्मनु भएकी सन्तु ताम्राकार वि.सं. २०४३ साल फागुन ५ गते धर्मशीला बुद्ध विहारमा कर्मशीला गुरुमांको नामले प्रव्रजित गुरुमां हुनुभयो ।

३३ वर्षसम्म बुद्ध शिक्षा प्रचार कार्यमा योगदान पुऱ्याउदै आउनु भएकी कर्मशीला गुरुमांको पार्थिक शरीरलाई २०७६ वैशाख २८ गते शनिवार पोखरामा अन्येष्ठी गरिएको थियो । उहाँको पुण्यस्मृतिमा भिक्षु भिक्षुणी संघबाट सामूहिक परित्राण पाठ गरी उहाँको सुगति एवं निर्वाण कामना गरी पुण्यानुमोदन गरिएको थियो ।

आवरण चित्र परिचय

सुभद्रको प्रवृज्या

लेखक- कल्याण मित्र सत्यनारायण गोयन्का

अनुवाद- वीर्यवती

त्यस समय कुशीनगरमा सुभद्र नाम गरेको परिवाजक रहने गर्थ्यो । त्यस समय रातको अन्तिम प्रहरमा श्रमण गौतमको परिनिर्वाण हुनेछ भन्ने कुरा उसले सुनेको थियो । तब सुभद्र परिवाजकको मनमा यस्तो विचार आयो-

मैले बृद्ध महल्लक आचार्य-प्राचार्य परिवाजकहरूको तर्फबाट यस्तो कहावत सुनेको छ- “यस लोकमा तथागत अरहन्त सम्यक सम्पूर्ण कहिले काहिं मात्र उत्पन्न हुनेगर्दछ ।”

आज रातको अन्तिम प्रहरमा त तथागत श्रमण गौतमको परिनिर्वाण हुनेछ । यस समय म श्रमण गौतमप्रति श्रद्धावान् छु । श्रमण गौतमले मलाई यस्तो धर्म उपदेश दिनुहुनेछ, जुन उपदेश सुनेर मेरो कल्याण हुनेगर्दछ ।”

तब सुभद्र परिवाजक जहाँ मल्लहरूको शालबन उपवत्तन थियो, जहाँ आयुष्मान आनन्द रहनुभएको थियो, त्यहाँ गयो । त्यहाँ पुगिसकेपछि आयुष्मान आननदलाई यसरी भन्यो- “हे आनन्द ! म श्रमण गौतमलाई दर्शन गर्न चाहन्छु ।”

यो कुरो सुनी आयुष्मान आनन्दले सुभद्र परिवाजकलाई भन्यो- “आवुस ! सुभद्र ! तिमीले तथागतलाई यो समय तकलिफ नदिनु । अहिले तथागत थाक्नु भएको छ ।”

दोश्रो पटक र तेश्रो पटक पनि सुभद्र परिवाजकले भगवान् समक्ष जानको लागि भिक्षु आनन्दसंग आग्रह गरिरहेको थियो ।

भगवान् बुद्धले आयुष्मान् आनन्द र सुभद्र परिवाजक विच भइरहेको कुराकानी सुन्नुभयो । तब भगवान् बुद्धले आयुष्मान आनन्दलाई भन्नुभयो- “आनन्द ! सुभद्रलाई नरोक्तु । सुभद्रलाई तथागत दर्शन गर्न दिनु । सुभद्रले जुन प्रश्न सोध्नेछ, त्यो परम ज्ञानको इच्छाले नै सोध्नेछ । तकलिफ दिने इच्छाले होइन । उसको प्रश्नको जवाफ मवाट पाएपछि यसलाई उसले यथासिद्ध बुझन सक्नेछ ।”

तब आयुष्मान् आनन्दले सुभद्र परिवाजकलाई भन्यो- “जाऊ आवुस सुभद्र ! भगवानले तिमीलाई उहाँ समक्ष आउने अनुमति दिनुहुएको छ ।”

तब सुभद्र परिवाजक जहाँ भगवान बुद्ध हुनुहुन्थ्यो, त्यहाँ गई भगवानलाई वन्दना गरी एक छेऊमा वसिसकेपछि उसले भगवान बुद्ध समक्ष यसरी प्रश्न गर्यो ।

- “हे गौतम ! अनेक श्रमण, ब्राह्मण, सँघी, गणी, गणाचार्य, प्रसिद्ध यशस्वी तीर्थकर आदि सबैले अनेक प्रकारले दावा गर्दछन् । तिनीहरूले गरेका ती दावाहरू ठीक वा सत्य हुन् ?”

भगवान् बुद्ध- “होइन सुभद्र ! त्यागीदेउ ती सबै दावाहरूलाई । सुभद्र ! मैले तिमीलाई धर्मोपदेश गर्नेछु । यसलाई तिमीले राम्री सुनेर ठीक तरिकाले आफ्नो मनमा धारण पनि गर्नु ।”

सुभद्र- “हवस् भन्ने !”

भगवान् बुद्धले सुभद्रलाई धर्मोपदेश गर्नुभयो ।

यो सुनी सुभद्र परिवाजकले भगवान बुद्धलाई भन्यो- “आश्चर्य भन्ने ! अद्भूत छ भन्ने ! म भगवान्को शरणमा पर्छु । धर्म र भिक्षु संघको पनि शरणमा पर्छु । भन्ने ! मलाई भगवान् समक्ष प्रवृज्या र उपसम्पदा प्राप्त होस् ।”

भगवान् बुद्ध- “सुभद्र ! जुनसुकै भूतपूर्व अन्यतैर्थिक (अर्को मार्गका अनुयायीहरू) होस् उनीहरू (बुद्ध शिक्षा) यस धर्ममा प्रवृज्या र उपसम्पदा हुन चाहन्छ भने उसले चार महिनासम्म परिवास (परीक्षण काल) विताउनु पर्ने नियम छ । चार महिनापछि यदि उसमा उपसम्पदा हुने योग्यता रहेको देखिएमा मात्र उसलाई प्रवृजित गर्ने र उपसम्पन्न गर्ने नियम रहेको छ ।”

सुभद्र- “भन्ने ! यदि भूतपूर्व अन्य तैर्थिकहरू यस धर्म विनयमा प्रवृज्या उपसम्पदा प्राप्त गर्नका लागि चार महिना परिवास गर्नुपर्ने नियम छ भने मैले त चार वर्ष परिवास बस्न पनि तयार छु । चार वर्ष पछि सन्तुष्ट चित्त सहितको भिक्षुबाट मलाई प्रवृजित गरिदिनु होस ।”

भगवान् बुद्ध सुभद्रको धर्मप्रति यस्तो निष्ठा देखि प्रसन्न हुनुभयो र आयुष्मान आनन्दलाई यसरी भन्नुभयो- “आनन्द ! सुभद्रलाई प्रवृजित गरिदिनु ।”

“हवस् भन्ने !” भन्नुहुदै भिक्षु आनन्दले सुभद्र परिवाजकलाई यसरी भन्नुभयो- “आवुस ! तिमीलाई सुलाभ भएको छ । किनभने तिमीले भगवान् शास्ता समक्ष प्रवृज्या प्राप्त गर्दैछौ ।”

सुभद्र परिवाजकले भगवान बुद्ध समक्ष प्रवृज्या प्राप्त गर्यो । उपसम्पदा प्राप्त गर्यो । उपसम्पन्न भई विहार गर्दै यथासिद्ध नै अनुत्तर ब्रह्मचर्य फल त्यही जन्ममा स्वयं जानी बुझी साक्षात्कार गर्यो । सुभद्र अरहन्तहरू मध्ये एक हुन पनि सफल भए । यसरी उ भगवान् बुद्धको अन्तिम शिष्य बन्न सफल भए । ■